



महालेखापरीक्षकको  
वार्षिक प्रतिवेदन  
२०७९  
सुनकोशी गाउँपालिका  
ओखलढुंगा



महालेखापरीक्षकको कार्यालय  
काठमाडौं, नेपाल

## **दूरदृष्टि (Vision)**

जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन गर्ने विश्वसनीय संस्था हुने ।

(Be Credible Institution in Promoting Accountability, Transparency and Integrity)

## **गन्तव्य (Mission)**

देशमा स्वतन्त्र एवं गुणस्तरीय लेखापरीक्षण सेवा प्रदान गर्ने ।

(Provide Independent and Quality Audit Service to the Nation)

## **मूल्य मान्यता (Core Values)**

स्वतन्त्रता	(Independence)
निष्ठा	(Integrity)
पारदर्शिता	(Transparency)
जवाफदेहिता	(Accountability)
व्यावसायिकता	(Professionalism)

## महालेखापरीक्षकको भनाइ

नेपालको संविधानको धारा २४१ मा संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी कार्यालयको लेखा कानूनबमोजिम नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्यसमेतको विचार गरी महालेखापरीक्षकबाट लेखापरीक्षण हुने व्यवस्था छ । लेखापरीक्षण ऐन, २०७५ को दफा २०(२) मा महालेखापरीक्षकले प्रत्येक स्थानीय तहको लेखापरीक्षण सम्पन्न गरी अलग अलग प्रतिवेदन जारी गर्न सक्ने व्यवस्था छ । उल्लिखित संवैधानिक तथा कानुनी व्यवस्था एंव नेपाल सरकारी लेखापरीक्षणमान, वित्तीय लेखापरीक्षण मार्गदर्शन, स्थानीय तह लेखापरीक्षण निर्देशिका, महालेखापरीक्षकको वार्षिक लेखापरीक्षण योजना र स्थानीय तहसँग सम्बन्धित ऐन, नियमको आधारमा यस स्थानीय तहको २०७७/७८ को आर्थिक कारोबारको लेखापरीक्षण सम्पन्न गरी यो प्रतिवेदन जारी गरिएको छ ।



स्रोत साधनको प्राप्ति र परिचालन सम्बन्धमा नियमितता, मितव्ययिता, कार्यदक्षता र प्रभावकारिताका पक्षबाट विश्लेषण गरी वित्तीय व्यवस्थापनमा सुधारका लागि सुझाव प्रदान गर्नु तथा सुशासन प्रवर्द्धनमा टेवा पुऱ्याउनु लेखापरीक्षणको उद्देश्य रहेको छ । लेखापरीक्षणमा वित्तीय विवरणको शुद्धता, प्रचलित कानूनको पालना, बजेट तथा योजना तर्जुमा, कार्यक्रम कार्यान्वयन, खरिद व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण र उपयोग, जवाफदेहिता एवं पारदर्शिता, सेवा प्रवाहलगायतका विषयहरूको मूल्याङ्कन गरिएको छ ।

लेखापरीक्षणमा मूलतः आन्तरिक आय र राजस्व बाँडफाँटको प्रक्षेपण तथा स्रोत व्यवस्थापन, आय सङ्कलन, राजस्व छुट, बजेट अनुशासन, वर्षान्तको खर्च, खरिद व्यवस्थापन, अनुत्पादक तथा वितरणमुखी खर्च, योजना प्राथमिकीकरण, आयोजना छनोट, उपभोक्ता समितिबाट भएका निर्माण कार्य, दीर्घकालीन विकासका खाका तर्जुमालगायतका व्यहोरा औल्याइएको छ ।

लेखापरीक्षणबाट स्थानीय तहमा आवश्यक अनुभवी र दक्ष जनशक्तिको कमी रहेको, सेवा प्रवाहमा अपेक्षित सुधार हुन नसकेको, स्रोत, साधन र सम्पत्तिको दुरुस्त अभिलेख नरहेको, सञ्चालित योजना, कार्यक्रम, सेवा प्रवाहको यथार्थ रूपले अभिलेख नराखेको, लेखाङ्कन तथा समग्र प्रतिवेदन प्रणाली र आन्तरिक नियन्त्रण कमजोर रहनुका साथै आन्तरिक लेखापरीक्षण भरपर्दो र प्रभावकारी नभएको पाइएको छ । स्थानीय तहमा महालेखापरीक्षकको लेखापरीक्षण प्रतिवेदनउपर छलफल र बेरुजु फर्स्यौटसम्बन्धी स्पष्ट कार्यविधि तर्जुमा भएको देखिएन । लेखापरीक्षणबाट औल्याएका व्यहोराहरू सुधार गरी गत विगतका बेरुजुउपर आवश्यक कारवाही गरी वित्तीय अनुशासन हुने व्यवस्था मिलाउनुपर्दछ ।

समय र जनशक्तिको सीमितताको बावजुद यथासम्भव स्थानीय तहको कार्यस्थलमा नै उपस्थित भई लेखापरीक्षण गरिएको छ । लेखापरीक्षणको क्रममा लेखापरीक्षण टोलीबाट स्थानीय तहका पदाधिकारीहरूसँग छलफलसमेत गरिएको छ । लेखापरीक्षण प्रतिवेदनमा उल्लेख भएका व्यहोराको कार्यान्वयनबाट स्थानीय तहको वित्तीय व्यवस्थापन, विकास निर्माण र सेवा प्रवाहमा सुधार हुने अपेक्षा गरेको छु । स्थानीय तहको लेखापरीक्षणमा सहयोग पुऱ्याउने स्थानीय तहका सबै पदाधिकारी तथा कर्मचारीहरू र लेखापरीक्षण कार्यमा संलग्न यस कार्यालयका कर्मचारीहरू सबैलाई धन्यवाद ज्ञापन गर्दछु ।



महालेखापरीक्षकको कार्यालय  
Office of the Auditor General  
अनामनगर, काठमाडौं, नेपाल  
Anamnagar, Kathmandu, Nepal

प्रादेशिक लेखापरीक्षण महानिर्देशनालय, प्रदेश नं. १

पत्र संख्या: २०७८/७९  
च.नं. ३८८

मिति: २०७९/३/२०

विषय: लेखापरीक्षण प्रतिवेदन ।

श्री अध्यक्षज्यू,  
सुनकोशी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय,  
ओखलढुंगा ।

**कैफियतसहितको राय**

हामीले सुनकोशी गाउँपालिकाको आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण र त्यससँग सम्बन्धित अन्य विवरण तथा लेखा टिप्पणीहरूको लेखापरीक्षण गरेका छौं ।

हाम्रो रायमा, यस प्रतिवेदनको कैफियतसहितको राय व्यक्त गर्ने आधार खण्डमा उल्लेख भएका विषयले पार्ने असरबाहेक पेस भएको २०७८ आषाढ ३१ मा समाप्त भएको आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण र त्यससँग सम्बन्धित अन्य विवरणले स्थानीय तहसँग सम्बन्धित प्रचलित कानूनबमोजिम सारभूतरूपमा सही तथा यथार्थ अवस्था चित्रण गर्दछ ।

**कैफियतसहितको राय व्यक्त गर्ने आधार**

- गाउँपालिकाले महालेखापरीक्षकबाट स्वीकृत नेपाल सार्वजनिक क्षेत्र लेखामानको ढाँचामा पूर्णरूपमा सबै कारोबार समावेश नगरी वित्तीय विवरण तयार गरेको छ ।
- लेखापरीक्षणबाट रु.४ करोड ७५ लाख ४४ हजार बेरुजु देखिएको छ । सोमध्ये प्रतिक्रियाबाट रु.२ करोड ४९ लाख २५ हजार फस्यौट भई बाँकी बेरुजु रु.२ करोड २६ लाख १९ हजार कायम भएकोमा असुल गर्नुपर्ने रु. ४८ लाख ८० हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रु.४४ लाख ३६ हजार, नियमित गर्नुपर्ने रु.१ करोड ३२ लाख २३ हजार र पेशकी रु.६० हजार रहेको छ । गाउँपालिकाको गत वर्षको रु.६ करोड ३२ लाख ५९ हजार बेरुजु बाँकी रहेकोमा यसवर्ष समायोजन र सम्परीक्षणबाट फस्यौट एवं यो वर्ष कायम भएको बेरुजुसमेत हालसम्मको अद्यावधिक बेरुजु रु.४ करोड ९० लाख ९५ हजार रहेको छ । गाउँपालिकाको बेरुजु वर्गीकरण र अद्यावधिक बेरुजु स्थिति यसैसाथ संलग्न छ ।
- गाउँपालिकाको लेखापरीक्षणबाट स्रोत र साधनको प्राप्ति प्रक्षेपण यथार्थपरक नभएको, असुली लक्ष्यअनुसार नभएको, कर्मचारीको दरबन्दीअनुसार पदपूर्ति नभएका कारण विकास निर्माण र सेवा प्रवाहमा प्रभावकारिता नभएको, अनुदानको पर्याप्त अनुगमन नभएको, वितरणमुखी कार्यक्रम सञ्चालन गरेको, आन्तरिक नियन्त्रण प्रणाली कमजोर रहेको लगायतका व्यहोरा लेखापरीक्षण प्रतिवेदनमा औल्याइएको छ । कार्यालयबाट सम्प्रेषित लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन यसको अङ्गको रूपमा रहेको छ ।
- आम्दानी तथा खर्चको सेस्ता नगदमा आधारित लेखा प्रणाली अवलम्बन गरेकोले पालिकाको पेशकीबाहेक सम्पत्ति तथा दायित्व यकिन हुने कुनै जानकारी खुलाएको छैन ।

हाम्रो लेखापरीक्षण कार्य नेपालको संविधान, लेखापरीक्षण ऐन तथा महालेखापरीक्षकको कार्यालयले अवलम्बन गरेका सरकारी लेखापरीक्षण मानदण्ड, मार्गदर्शन तथा लेखापरीक्षणसँग सम्बन्धित अन्य प्रचलित कानूनबमोजिम गरिएको छ । वित्तीय विवरण तयार गर्ने स्थानीय तहसँग हामी स्वतन्त्र छौं । त्यसैगरी स्वीकृत आचारसंहिताको पालना गरी कार्यसम्पादन गरेका छौं । लेखापरीक्षणको क्रममा प्राप्त गरेका लेखापरीक्षण प्रमाणहरू हाम्रो राय व्यक्त गर्ने आधारका लागि पर्याप्त र उपयुक्त छन् भन्ने कुरामा कार्यालय विश्वस्त छ ।

**वित्तीय विवरणउपर व्यवस्थापन र लेखाउत्तरदायी अधिकारीको जिम्मेवारी**

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा अन्य प्रचलित कानूनबमोजिम सही र यथार्थ हुने गरी वित्तीय विवरण तयार गर्ने तथा जालसाजी वा अन्य गल्तीका कारण वित्तीय विवरण सारभूतरूपमा गलत आँकडा रहित स्वरूपमा बन्ने गरी आवश्यक आन्तरिक नियन्त्रण प्रणाली लागू गर्ने जिम्मेवारी पालिका व्यवस्थापनमा रहेको छ । गाउँ कार्यपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत गाउँपालिकाको वित्तीय प्रतिवेदन प्रक्रियाको अनुगमनका लागि जिम्मेवार रहेका छन् ।

**वित्तीय विवरणको लेखापरीक्षणउपर लेखापरीक्षकको जिम्मेवारी**

वित्तीय प्रतिवेदन समग्रमा जालसाजी वा अन्य गल्तीसमेतका कारण सारभूतरूपमा गलत आँकडा रहित होस् भनी उचित आश्रयता प्राप्त गरी रायसहितको लेखापरीक्षण प्रतिवेदन जारी गर्नु लेखापरीक्षणको उद्देश्य हो । लेखापरीक्षणमा उचित आश्रयताले सामान्यस्तरको आश्रयतासम्म प्रदान गरेको हुन्छ तर लेखापरीक्षण ऐन तथा महालेखापरीक्षकको कार्यालयले अवलम्बन गरेका नेपाल सरकारी लेखापरीक्षण मानदण्ड, मार्गदर्शन तथा लेखापरीक्षणसँग सम्बन्धित अन्य प्रचलित कानूनबमोजिम गर्ने लेखापरीक्षण सम्पादन भएकै अवस्थामा पनि सबै प्रकारका जालसाजीजन्य वा अन्य गल्ती पत्ता लगाउन सक्ने निश्चितता भने हुँदैन । वित्तीय विवरणका उपयोगकर्ताले सामान्यतया गर्ने आर्थिक निर्णयमा नै फरक पार्न सक्ने अवस्था देखिएका एउटै वा समग्रतामा हुने विशेष वा जालसाजीजन्य वा अन्य गल्तीलाई सारभूतरूपमा गलत आँकडा मानिएको छ ।

(पद्मप्रसाद आचार्य)  
नायबमहालेखापरीक्षक

सुनकोशी गाउँपालिका, ओखलढुंगा

बेरुजु वर्गीकरण (विनियोजन, राजस्व, धरौटी र अन्य कारोबार)

२०७७।७८

(रु. हजारमा)

प्रारम्भिक बेरुजु			प्रतिक्रियाबाट फस्यौट			बाँकी बेरुजु			बेरुजु						
दफा संख्या		रकम	दफा संख्या		रकम	दफा संख्या		रकम	असुल गर्नुपर्ने	नियमित गर्नुपर्ने				पेस्की	
संक्रातिक	ताराती		संक्रातिक	ताराती		संक्रातिक	ताराती			अनियमित भएको	प्रमाण कागजात पेश नभएको	राजस्व लगत जिम्मेवारी नसारेको	सोधभर्ना नलिएको		जम्मा
८९	५०	४७५४४	२	१९	२४९२५	८७	३१	२२६१९	४८८०	१३२२३	४४३६	०	०	१७६५९	८०

अद्यावधिक बेरुजु स्थिति

२०७७।७८

(रु. हजारमा)

जिल्ला	गत वर्ष सम्मको बाँकी	समायोजन	यो वर्षको फस्यौट	बाँकी बेरुजु	यो वर्ष सम्परीक्षणबाट कायम बेरुजु	यो वर्षको बेरुजु	कुल बेरुजु बाँकी
ओखलढुंगा	६३२५९	०	३६७८३	२६४७६	०	२२६१९	४९०९५

## आर्थिक कारोबारको स्थिति

आर्थिक बर्ष: २०७७/७८

कार्यालय र स्थान : सुनकोशी गाउँपालिका, ओखलढुंगा , सुनकोशी गाउँपालिका , ओखलढुङ्गा

पद	नाम	कार्यकाल सुरु मिति	कार्यकाल समाप्त मिति
कार्यालय प्रमुख	Ram Kumar Karki	२०७९-२-२	हाल सम्म कार्यरत
लेखा प्रमुख	subash dhamala	२०७८-३-१	
<b>बेरुजु रकम</b>			२२,६१८,९७२

स्थानीय तह :

गत बर्षको जिम्मेवारी		६,०४,८४,१७१.१३	
आम्दानी		खर्च	
संघीय सरकारबाट अनुदान	२२,४१,०७,१३४	चालु खर्च	२७,७७,०१,८७३.०४
प्रदेश सरकारबाट अनुदान	८८,६९,०००	पूँजीगत खर्च	१२,३०,३७,६४९.५
राजश्व बाँडफाँट	५,९५,९१,१४४.८९	वित्तीय/अन्य व्यवस्था	२६,४२,८६६.३३
आन्तरिक आय	२९,३८,२०१.९५		
अन्य आय	४६,०६,९९८.६८		
कुल आय	३०,०१,१२,४७९.५२	कुल खर्च	४०,३३,८२,३८८.८७
बाँकी मौज्दात			-४,२७,८५,७३८.२२

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																																																																																																																																														
१			<p><b>परिचय</b></p> <p><b>परिचय</b> – स्थानीय नेतृत्वको विकास गर्दै स्थानीय शासन पद्धतिलाई सुदृढ गरी स्थानीय तहमा विधायिकी, कार्यकारीणी र न्यायिक अभ्यासलाई संस्थागत गर्न स्थानीय सरकारको संचालन गर्ने उद्देश्यले यस सुनकोशी गाउँपालिकाको स्थापना भएको हो । स्थानीय सरकारले संचालन गर्ने कार्यमा सहकारिता, सह-अस्तित्व र समन्वयलाई प्रवर्द्धन गर्नु र स्थानीय सरकारका काममा जनसहभागिता, उत्तरदायित्व, पारदर्शिता सुनिश्चित गरी नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्नु गाउँपालिकाको उद्देश्य रहेको छ । यस गाउँपालिका अन्तर्गत १० वडा, ५२ सभा सदस्य, १४३.७५ वर्ग किलोमिटर क्षेत्रफल तथा २७ हजार ६८७ जनसंख्या रहेको छ ।</p>																																																																																																																																															
२			<p><b>वित्तीय विवरण विश्लेषण</b></p> <p><b>वित्तीय विवरण विश्लेषण</b></p> <table border="1" style="width: 100%; border-collapse: collapse;"> <thead> <tr> <th colspan="9">ग्रामी भुक्तानी हिसाब</th> </tr> <tr> <th colspan="9">२०७७ श्रावण १ देखि २०७८ आषाढ ३१ सम्म</th> </tr> <tr> <th rowspan="2">विवरण</th> <th rowspan="2">टिप्पणी</th> <th colspan="4">यस वर्ष रु.</th> <th colspan="3">गतवर्ष रु.</th> </tr> <tr> <th>बजेट</th> <th>आफैले गरेको प्राप्ति/ भुक्तानी</th> <th>वस्तुगत/ सोझै भुक्तानी</th> <th>जम्मा</th> <th>आफैले गरेको प्राप्ति/ भुक्तानी</th> <th>वस्तुगत/ सोझै भुक्तानी</th> <th>जम्मा</th> </tr> </thead> <tbody> <tr> <td>प्राप्ति (कम्ब)</td> <td></td> <td>464305539.68</td> <td>295111591.52</td> <td>5000888</td> <td>300112479.52</td> <td>372675302.78</td> <td>13452781</td> <td>386128083.78</td> </tr> <tr> <td>क. प्राप्ति (संचितकोषमा आम्दानी बाधित)</td> <td></td> <td>451589426</td> <td>290504592.84</td> <td>5000888</td> <td>295505480.84</td> <td>363368341.78</td> <td>13452781</td> <td>376821122.78</td> </tr> <tr> <td>११००० कर</td> <td>११</td> <td>71856360</td> <td>59591144.89</td> <td>0</td> <td>59591144.89</td> <td>47466341.78</td> <td>0</td> <td>47466341.78</td> </tr> <tr> <td>१३००० अनुदान</td> <td></td> <td>376233066</td> <td>227975246</td> <td>5000888</td> <td>232976134.00</td> <td>315902000</td> <td>13452781</td> <td>329354781.00</td> </tr> <tr> <td>संघीय सरकार</td> <td>१२</td> <td>352265120</td> <td>219106246</td> <td>5000888</td> <td>224107134.00</td> <td>284195000</td> <td>13452781</td> <td>297647781.00</td> </tr> <tr> <td>प्रदेश सरकार</td> <td>१२</td> <td>20936000</td> <td>8869000</td> <td>0</td> <td>8869000.00</td> <td>31707000</td> <td>0</td> <td>31707000.00</td> </tr> <tr> <td>आन्तरिक श्रोत</td> <td>12</td> <td>3031946</td> <td>0</td> <td>0</td> <td>0.00</td> <td>0</td> <td>0</td> <td>0.00</td> </tr> <tr> <td>१४००० अन्य राजस्व</td> <td></td> <td>3500000</td> <td>2938201.95</td> <td>0</td> <td>2938201.95</td> <td>0</td> <td>0</td> <td>0.00</td> </tr> <tr> <td>ख. अन्य प्राप्ति</td> <td></td> <td>12716113.68</td> <td>4606998.68</td> <td></td> <td>4606998.68</td> <td>9306961</td> <td>0</td> <td>9306961.00</td> </tr> <tr> <td>वितरण गर्न बाकी राजस्व</td> <td></td> <td>0</td> <td>0</td> <td>0</td> <td>0.00</td> <td>0</td> <td>0</td> <td>0.00</td> </tr> <tr> <td>कोषहरू</td> <td></td> <td>12716113.68</td> <td>2917078.68</td> <td>0</td> <td>2917078.68</td> <td>9306961</td> <td>0</td> <td>9306961.00</td> </tr> <tr> <td>धरौटी</td> <td></td> <td>0</td> <td>1689920</td> <td>0</td> <td>1689920.00</td> <td>0</td> <td>0</td> <td>0.00</td> </tr> </tbody> </table>	ग्रामी भुक्तानी हिसाब									२०७७ श्रावण १ देखि २०७८ आषाढ ३१ सम्म									विवरण	टिप्पणी	यस वर्ष रु.				गतवर्ष रु.			बजेट	आफैले गरेको प्राप्ति/ भुक्तानी	वस्तुगत/ सोझै भुक्तानी	जम्मा	आफैले गरेको प्राप्ति/ भुक्तानी	वस्तुगत/ सोझै भुक्तानी	जम्मा	प्राप्ति (कम्ब)		464305539.68	295111591.52	5000888	300112479.52	372675302.78	13452781	386128083.78	क. प्राप्ति (संचितकोषमा आम्दानी बाधित)		451589426	290504592.84	5000888	295505480.84	363368341.78	13452781	376821122.78	११००० कर	११	71856360	59591144.89	0	59591144.89	47466341.78	0	47466341.78	१३००० अनुदान		376233066	227975246	5000888	232976134.00	315902000	13452781	329354781.00	संघीय सरकार	१२	352265120	219106246	5000888	224107134.00	284195000	13452781	297647781.00	प्रदेश सरकार	१२	20936000	8869000	0	8869000.00	31707000	0	31707000.00	आन्तरिक श्रोत	12	3031946	0	0	0.00	0	0	0.00	१४००० अन्य राजस्व		3500000	2938201.95	0	2938201.95	0	0	0.00	ख. अन्य प्राप्ति		12716113.68	4606998.68		4606998.68	9306961	0	9306961.00	वितरण गर्न बाकी राजस्व		0	0	0	0.00	0	0	0.00	कोषहरू		12716113.68	2917078.68	0	2917078.68	9306961	0	9306961.00	धरौटी		0	1689920	0	1689920.00	0	0	0.00	
ग्रामी भुक्तानी हिसाब																																																																																																																																																		
२०७७ श्रावण १ देखि २०७८ आषाढ ३१ सम्म																																																																																																																																																		
विवरण	टिप्पणी	यस वर्ष रु.				गतवर्ष रु.																																																																																																																																												
		बजेट	आफैले गरेको प्राप्ति/ भुक्तानी	वस्तुगत/ सोझै भुक्तानी	जम्मा	आफैले गरेको प्राप्ति/ भुक्तानी	वस्तुगत/ सोझै भुक्तानी	जम्मा																																																																																																																																										
प्राप्ति (कम्ब)		464305539.68	295111591.52	5000888	300112479.52	372675302.78	13452781	386128083.78																																																																																																																																										
क. प्राप्ति (संचितकोषमा आम्दानी बाधित)		451589426	290504592.84	5000888	295505480.84	363368341.78	13452781	376821122.78																																																																																																																																										
११००० कर	११	71856360	59591144.89	0	59591144.89	47466341.78	0	47466341.78																																																																																																																																										
१३००० अनुदान		376233066	227975246	5000888	232976134.00	315902000	13452781	329354781.00																																																																																																																																										
संघीय सरकार	१२	352265120	219106246	5000888	224107134.00	284195000	13452781	297647781.00																																																																																																																																										
प्रदेश सरकार	१२	20936000	8869000	0	8869000.00	31707000	0	31707000.00																																																																																																																																										
आन्तरिक श्रोत	12	3031946	0	0	0.00	0	0	0.00																																																																																																																																										
१४००० अन्य राजस्व		3500000	2938201.95	0	2938201.95	0	0	0.00																																																																																																																																										
ख. अन्य प्राप्ति		12716113.68	4606998.68		4606998.68	9306961	0	9306961.00																																																																																																																																										
वितरण गर्न बाकी राजस्व		0	0	0	0.00	0	0	0.00																																																																																																																																										
कोषहरू		12716113.68	2917078.68	0	2917078.68	9306961	0	9306961.00																																																																																																																																										
धरौटी		0	1689920	0	1689920.00	0	0	0.00																																																																																																																																										

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय									बेरुजु रकम
			संघीय, प्रदेश सरकार वा अन्य कार्यक्रम		0	0	0	0.00	0	0	0.00	
			<b>भुक्तानी (गन्ध)</b>		529760203.81	403382388.87		403382388.87	335501329.90	7562477	343063806.90	
			ग. भुक्तानी (सखित कोषबाट)		517044090.13	400739522.54		400739522.54	326194368.90	7562477	333756845.90	
			२१००० पारिश्रमिक / सुविधा	१८	146087620	138423212.04	0	138423212.04	137281406.40	31000	137312406.40	
			२२००० मालसामान तथा सेवाको उपयोग	१८	115569360	104644876		104644876.00	53246723	5993050	59239773.00	
			25000 सहायता (Subsidy)	18	13316000	13213640	0	13213640.00	3530000	0	3530000.00	
			२७००० सामाजिक सुरक्षा	१८	29189907.50	20508613	0	20508613.00	15398803	0	15398803.00	
			२८००० अन्य खर्च	१८	1325000	911532	0	911532.00	1163040	0	1163040.00	
			३१००० गैर वित्तीय सम्पत्ती / पूँजीगत खर्च	१८	211556202.63	123037649.50	0	123037649.50	115574396.50	1538427	117112823.50	
			<b>घ. अन्य भुक्तानी</b>		12716116.68	2642866.33	0	2642866.33	335501329.90	7562477	343063806.90	
			कोषहरु		12716113.68	1746921	0	1746921.00	9306961	0	9306961.00	
			घरौटी		0	1482961	0	1482961.00	0	0	0.00	
			संघीय, प्रदेश सरकार वा अन्य कार्यक्रम	१६	0	0	0	0.00	0	0	0.00	
			कठ्ठी रकम भुक्तानी/ दाखिला गर्न बाकी			(587015.67)		(587015.67)			0.00	
			ड. यो वर्षको बचत (न्युन)		(65454664.13)	(108270797.35)	5000888	(103269909.35)	37173972.88	5890304	43064276.88	
			च. गतवर्षको जिम्मेवारी रकम (अ. ल्या)			60484171.13		60484171.13	42725318.38		42725318.38	
			वर्षान्तको बाकी रकम (ड + च)		(65454664.13)	(47786626.22)	5000888	(42785738.22)	79899291.26	5890304	85789595.26	
			बैंक तथा नगद बाकी	२४		(42806938.22)		(42806938.22)	174739482.34		174739482.34	
३			<b>वित्तीय विवरण</b>									

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																		
			<p>वित्तीय विवरण – स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ७२ मा गाउँपालिका तथा नगरपालिकाले प्रत्येक वर्षको साउन एक गतेदेखि आगामी वर्षको असार मसान्तसम्मको अवधिलाई आर्थिक वर्ष कायम गरी आय र व्ययको हिसाव राख्नुपर्दछ । सोही ऐनको दफा ६९ मा तोकीय अनुसार गाउँपालिका तथा नगरपालिकाले आफ्नो आर्थिक कार्य प्रणालीको व्यवस्थापन गर्नुपर्दछ । यस सम्बन्धमा देखिएका व्यहोरा देहाय बमोजिम छन् • स्थानीय तहले संचित कोषमा गत विगतको बाँकी यस वर्ष प्राप्त रकम र संचित कोषबाट भएको खर्च स्पष्ट देखिने गरी खाता राखेको छैन । • स्थानीय तहले बैंक समायोजन हिसाब खाता राखेको छैन । जसबाट स्थानीय तहको असार मसान्तको बैंक मौज्दात र श्रेस्ताको मौज्दातमा खातागत मौज्दात भिडान भएतापनि अनुदान प्राप्त रकमलाई सम्बन्धित आन्तरिक खातामा जम्मा नगरी सोझै संचित कोष जम्मा गरेकोले राजस्व खाता र संचित कोष खातामा फरक छ । आ.ब. २०७७।७८ को अन्तमा म.ल.प.फा.नं. २७५ मा बैंक तथा नगद मौज्दात निम्नानुसार देखिएको छः</p> <table border="1" data-bbox="900 529 1536 1284"> <thead> <tr> <th>खाता</th> <th>बैंक मौज्दात</th> </tr> </thead> <tbody> <tr> <td>आन्तरिक राजस्व खाता</td> <td>2938201.95</td> </tr> <tr> <td>चालु खर्च खाता जोर वर्ष</td> <td>33862720.02</td> </tr> <tr> <td>पूँजीगत खर्च खाता</td> <td>49478446.78</td> </tr> <tr> <td>स्थानीय तह धरोटी खाता</td> <td>1141020</td> </tr> <tr> <td>स्थानीय तह संचित कोष खाता</td> <td>17039309.94</td> </tr> <tr> <td>स्थानीय तह विविध कोष खाता</td> <td>916112.68</td> </tr> <tr> <td>स्थानीय तह प्रकोष व्यवस्थापन कोष खाता</td> <td>254045</td> </tr> <tr> <td><b>जम्मा</b></td> <td><b>105629856.37</b></td> </tr> </tbody> </table> <ul style="list-style-type: none"> <li>लेखापरीक्षणका क्रममा बैंक नगदी किताब तथा पेशकी खाता अद्यावधिक नरहेको कारण स्थानीय तहले पेश गरेको आय-व्यय विवरण यथार्थ मान्न सक्ने अवस्था छैन ।</li> <li>कतिपय सम्बन्धित आर्थिक कारोबारहरुको गोश्वरा भौचर बजेट शिर्षकगत बैंक नगदी किताबमा नजनाएकाले श्रेस्ता अनुसार बैंक मौज्दात ऋणात्मक रहेको तथा</li> </ul>	खाता	बैंक मौज्दात	आन्तरिक राजस्व खाता	2938201.95	चालु खर्च खाता जोर वर्ष	33862720.02	पूँजीगत खर्च खाता	49478446.78	स्थानीय तह धरोटी खाता	1141020	स्थानीय तह संचित कोष खाता	17039309.94	स्थानीय तह विविध कोष खाता	916112.68	स्थानीय तह प्रकोष व्यवस्थापन कोष खाता	254045	<b>जम्मा</b>	<b>105629856.37</b>	
खाता	बैंक मौज्दात																					
आन्तरिक राजस्व खाता	2938201.95																					
चालु खर्च खाता जोर वर्ष	33862720.02																					
पूँजीगत खर्च खाता	49478446.78																					
स्थानीय तह धरोटी खाता	1141020																					
स्थानीय तह संचित कोष खाता	17039309.94																					
स्थानीय तह विविध कोष खाता	916112.68																					
स्थानीय तह प्रकोष व्यवस्थापन कोष खाता	254045																					
<b>जम्मा</b>	<b>105629856.37</b>																					

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम
			स्थानीय तहका सबै खाताहरुको एकमुष्ट हिसाव गर्दा मौज्दात ऋणात्मक नरहेको । • स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को नियम ७२(२) मा नेपाल सरकारले निर्धारण गरे बमोजिमको आय र व्ययको वर्गीकरण तथा खर्च शीर्षक सम्बन्धी व्यवस्था अवलम्बन गर्नुपर्ने तथा नियम ७६(२) मा महालेखा परीक्षकबाट स्वीकृत भए बमोजिमको ढाँचामा लेखा राख्नुपर्ने व्यवस्था गरेकोमा यस पालिकाले २०७६।२।१९ मा महालेखापरीक्षकबाट स्वीकृत भएको NEPSAS based ढाँचामा प्रतिवेदन तथा लेखाङ्कन गरेको पाईएन । त्यसैले तोकेबमोजिमका वित्तीय विवरणहरु तथा खाताहरु अद्यावधिक गरी आय र व्ययको वास्तविक स्थिति देखिने गरी लेखांकन गर्नुपर्दछ ।	
४			<p><b>जिम्मेवारी फरक परेको</b></p> <p><b>जिम्मेवारी फरक परेको</b> – स्थानीय तहको सञ्चित कोषमा गत विगतको बाँकी, यस वर्ष प्राप्त र खर्च भएको रकम स्पष्ट देखिने गरी हिसाब राख्ने र जिम्मेवारी एकिन गर्नुपर्दछ । तर स्थानीय तहको लेखापरीक्षण प्रतिवेदनअनुसार गत वर्षको अन्त्यमा रु. ६६३८८७२५ मौज्दात कायम भएकोमा यो बर्षको शुरुमा रु. ६०४८४१७१।१३ जिम्मेवारी सारेको देखियो । जस अनुसार लेखापरीक्षण प्रतिवेदनमा उल्लेख भएको भन्दा रु. ५९०४५५३।८७ घटी जिम्मेवारी सारेको सम्बन्धमा कार्यालयले लेखापरीक्षणमा साना सिँचाई तर्फको गतको बैंक मौज्दात नराखी आन्तरिक आयमा आमदानी गरी फरकको विवरण पेश भएको छ । गत वर्षको जिम्मेवारीलाई यथावत जिम्मेवारी सारेर मात्र चालु वर्षमा हिसाव मिलान गर्नुपर्दछ ।</p>	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																																													
५			<p><b>बैंक हिसाब मिलान नगरेको</b></p> <p><b>बैंक हिसाब मिलान नगरेको</b>– स्थानीय तह सरकार संचालन ऐन, २०७४ को दफा ७६(२) बमोजिम स्थानीय तहले आफ्नो कारोबारको लेखा महालेखा नियन्त्रक कार्यालयको सिफारिशमा महालेखापरीक्षकबाट स्वीकृत भएको ढाँचामा राख्नुपर्ने उल्लेख छ । सो बमोजिम मासिक रूपमा स्रेस्ता र बैंक खाताको हिसाब मिलान विवरण तयार गर्नुपर्नेमा स्थानीय तहले सञ्चालन गरेको देहायबमोजिमको खाताको बैंक हिसाब मिलान विवरण तयार नगरेको कारण संचितकोष तर्फ निम्नानुसार रु.3031946.50 फरक पर्न गएकोले बैंक हिसाब मिलान विवरण तयार गरी यकिन गनुपर्दछ ।</p> <table border="1" data-bbox="683 534 1758 1348"> <thead> <tr> <th>सि.नं.</th> <th>खाताको नाम</th> <th>श्रेस्ता अनुसार बाँकी</th> <th>बैंक स्टेटमेण्ट अनुसार बाँकी</th> <th>फरक</th> </tr> </thead> <tbody> <tr> <td>1.</td> <td>चालु खर्च खाता</td> <td>33862720.02</td> <td>37711573.48</td> <td>3848853</td> </tr> <tr> <td>2.</td> <td>पूँजीगत खर्च खाता</td> <td>49478446.78</td> <td>45624593.35</td> <td>-3853853</td> </tr> <tr> <td>3.</td> <td>संचितकोष</td> <td>१७०३९३०९.९४</td> <td>१४००७३६३.९४</td> <td>३०३१९४६.५०</td> </tr> <tr> <td>4.</td> <td>धरौटी</td> <td>११४१०२०</td> <td>११४१०२०</td> <td></td> </tr> <tr> <td>5.</td> <td>आन्तरिक राजस्व खाता</td> <td>२९३८२०१.९५</td> <td>२९३८२०१.९५</td> <td></td> </tr> <tr> <td>6.</td> <td>विविध कोष खाता</td> <td>९१६११२.६८</td> <td>९१६११२.६८</td> <td></td> </tr> <tr> <td>7.</td> <td>प्रकोप व्यवस्थापनकोष</td> <td>२५४०४५</td> <td>२५४०४५</td> <td></td> </tr> <tr> <td>8.</td> <td>आन्तरिक अनुदान</td> <td></td> <td>३०३१९४६</td> <td></td> </tr> </tbody> </table>	सि.नं.	खाताको नाम	श्रेस्ता अनुसार बाँकी	बैंक स्टेटमेण्ट अनुसार बाँकी	फरक	1.	चालु खर्च खाता	33862720.02	37711573.48	3848853	2.	पूँजीगत खर्च खाता	49478446.78	45624593.35	-3853853	3.	संचितकोष	१७०३९३०९.९४	१४००७३६३.९४	३०३१९४६.५०	4.	धरौटी	११४१०२०	११४१०२०		5.	आन्तरिक राजस्व खाता	२९३८२०१.९५	२९३८२०१.९५		6.	विविध कोष खाता	९१६११२.६८	९१६११२.६८		7.	प्रकोप व्यवस्थापनकोष	२५४०४५	२५४०४५		8.	आन्तरिक अनुदान		३०३१९४६		
सि.नं.	खाताको नाम	श्रेस्ता अनुसार बाँकी	बैंक स्टेटमेण्ट अनुसार बाँकी	फरक																																													
1.	चालु खर्च खाता	33862720.02	37711573.48	3848853																																													
2.	पूँजीगत खर्च खाता	49478446.78	45624593.35	-3853853																																													
3.	संचितकोष	१७०३९३०९.९४	१४००७३६३.९४	३०३१९४६.५०																																													
4.	धरौटी	११४१०२०	११४१०२०																																														
5.	आन्तरिक राजस्व खाता	२९३८२०१.९५	२९३८२०१.९५																																														
6.	विविध कोष खाता	९१६११२.६८	९१६११२.६८																																														
7.	प्रकोप व्यवस्थापनकोष	२५४०४५	२५४०४५																																														
8.	आन्तरिक अनुदान		३०३१९४६																																														

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम
			<p><b>आन्तरिक नियन्त्रण प्रणाली</b></p> <p>आन्तरिक नियन्त्रण प्रणाली: स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७८ बमोजिम आन्तरिक नियन्त्रण प्रणाली तयार गरि लागु गर्नुपर्नेमा लागु गरेको पाईएन। यस सम्बन्धमा देखिएका अन्य व्यहोराहरु तपशिल बमोजिम रहेका छन ।</p> <ul style="list-style-type: none"> <li>• स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ अनुसार आफ्नो क्षेत्रभित्रको आधारभुत तथ्यांक संकलन, अभिलेखांकन र व्यवस्थापन गर्नुपर्ने सो गरेको पाईएन ।</li> <li>• पालिकाले २०७७/७८ को अवधिमा भएको आफ्नो आर्थिक कारोवारको अनुसुची २११ बमोजिम ढाँचामा वार्षिक प्रतिवेदन तयार गरेको पाईएन ।</li> <li>• स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ७५ बमोजिम एक आर्थिक वर्षमा खर्च हुन नसकी बाँकी रहेको रकम आर्थिक वर्षको अन्तमा स्थानीय तहको संचित कोषमा ट्रान्सफर गर्नुपर्नेमा आर्थिक वर्ष समाप्त भए पश्चात् पनि चालु खर्च खतामा रु.५४७९६२६८.२३, पुजीगत खर्च खातामा रु.५४९५६२६०.२४ गरी रु.१०९७५२५२८.४७ मौज्जात रहेको पाईयो ।</li> <li>• पालिकाले कार्यक्रमगत तथा योजनागत खाता राखेको पाईएन । साथै पालिकाबाट यस वर्ष संचालित कार्यक्रम तथा योजनाको कार्यान्वयन र सेवा प्रवाह समेतको वार्षिक कार्यक्रम अनुसारको प्रगति तयार गरेको पाईएन।</li> <li>• कार्यालयको श्रेष्ठा र वैक विचको हिसाव फरक परे वा नपरेको सम्बन्धमा वैक हिसाव मिलान विवरण तयार नगरेको कारण हिसाव मिलान भए नभएको सम्बन्धमा यकिन गर्न सकिएन ।</li> <li>• राजस्व संकलन सम्बन्धमा सुचना प्रबिधिको प्रयोग गरी सबै कारोबार बैकिङ्ग प्रणाली मार्फत गर्ने गरेको देखिएन ।</li> <li>• अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा १७ बमोजिम मध्यमकालीन खर्च संरचना तयार गर्नुपर्नेमा पालिकाले सो बमोजिम मध्यमकालीन खर्चको संरचना तयार गरेको पाईएन ।</li> <li>• स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ७१ मा गाउपालिका तथा नगरपालिकाले आफ्नो अधिकारक्षेत्रभित्रका विषयमा स्थानीयस्तरको विकासका लागि आवधिक, वार्षिक, रणनीतिगत विषय क्षेत्रगत मध्यमकालीन तथा दीर्घकालीन विकास योजना तयार गरी कार्यान्वयनमा ल्याएको पाईएन ।</li> <li>• स्थानिय तहले आफ्नो क्षेत्रमा कार्यान्वयन हुने आयोजनाको बिश्लेषण गरी सम्भाव्य आयोजनाको बैंक खडा गरेको देखिएन ।</li> <li>• दिगो बिकास योजना (२०१५-३०) लाई कार्यान्वयन गर्ने सन्दर्भमा लक्ष्यलाई आन्तरिकीकरण गर्ने र मध्यकालिन लक्ष्यहरु तोकि मुल्याङ्कन गर्ने कार्य भएको देखिएन ।</li> <li>• पालिकाले जिन्सी सामानको एकीकृत विवरण तथा सहायक जिन्सी खाता अध्यावधिक नगरी वडा कार्यालय तथा विभिन्न संघ संस्थालाई वितरण गरेको पाईयो ।</li> <li>• वडा कार्यालयमा रहेका जिन्सी सामान सहितको अभिलेख देखिने गरी पालिकाको मूल जिन्सी खाता अध्यावधिक गरेको पाईएन ।</li> <li>• जिन्सी निरिक्षण प्रतिवेदनमा उल्लेख भए अनुसार विभिन्न मालसामान मर्मत तथा लिलाम गर्नु पर्नेमा गरेको पाईएन ।</li> </ul>	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम
			<ul style="list-style-type: none"> <li>• मुख्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम ६ मा ठेक्का सम्झौता र कर भुक्तानीको जानाकारी सम्बन्धित आन्तरिक राजस्व कार्यालयलाई नदिई आर्थिक वर्षको अन्तमा मात्र दिएको तथा इ टीडिएस नगरेको पाइयो।</li> <li>• कुनै रकमको भुक्तानी दिँदा रित पुगेको वा नपुगेको जाँच गरी रसिद विल भर्पाइहरुमा सिलसिलेवार नम्बर राखि कार्यालय प्रमुखले तोकेको कर्मचारीले भुक्तानी भएको जनाउने छाप समेत लगाई दस्तखत गरी प्रमाणित गर्नुपर्नेमा सो अनुसार गरेको पाईएन ।</li> <li>• सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ७ र ८ मा खरिदको गुरुयोजना र वार्षिक खरिद योजना तयार गर्नुपर्नेमा तयार गरेको पाईएन।</li> <li>• ठेक्काहरुको विस्तृत विवरण देखिने गरी ठेक्का अभिलेख खाता र कन्टिन्जेन्सी खाता राखेको पाईएन। • स्थानीय तहले निर्माण व्यवसायी तथा उपभोक्ता समिति मार्फत कार्य गराएकोमा निर्माण कार्यमा प्रयोग हुने सामानको गुणस्तर परीक्षण गरेको पाइएन ।</li> <li>• स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७४(२) अनुसार सार्वजनिक खरिद नियमावली बनाई लागु गर्न सक्ने व्यवस्था भएकोमा सार्वजनिक खरिद नियमावली बनाएको पाईएन ।</li> <li>• सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९७ अनुसार यस वर्ष कार्यसम्पन्न भएका आयोजना तथा कार्यक्रमहरु उपभोक्ता समितिलाई हस्तान्तरण गर्नुपर्नेमा गरेको पाईएन । • संस्था दर्ता ऐन, २०३४ दफा ३ पालिकाबाट संचालन भएका विभिन्न योजना निर्माण कार्य गर्न सम्झौता गठन गरेका उपभोक्ता समिति ऐनको उक्त व्यवस्था अनुसार मान्यता प्राप्त हुने गरी दर्ता गरेको पाइएन ।</li> <li>• पालिकाले आयोजना।कार्यक्रम छनौट गर्दा उपभोक्ता समितिको तर्पmबाट नगद लागत सहभागिता जुट्ने आयोजनालाई प्राथमिकता दिनुपर्ने,मा सो नगरेको र लागत सहभागिता सहितका लागत अनुमान तयार गरेको देखिएन ।</li> <li>• सञ्चालित योजनाको सूचना पाटीमा आय-व्यय, अपेक्षित र वास्तविक लाभका साथै उपभोक्ताको योगदान र कार्यसम्पादन लगायतका विषयमा स्पष्ट गरी सरोकारवाला सहितको सार्वजनिक सुनुवाई र सार्वजनिक परीक्षणलाई अनिवार्य गर्नु गराउनु पर्नेमा अधिकांशतः पालना भएको पाईएन।</li> <li>• वातावरणको संरक्षणको एकिकृत दिर्घकालीन योजना तयार गरेको पाइएन । शहरीकरण भैरहेका स्थानलाई मध्यनजर राख्दै फोहोरमैला ब्यबस्थापन स्थल पहिचान एवं कार्ययोजना तयार गरेको पाईएन ।</li> <li>• सुशासन व्यवस्थापन तथा सञ्चालन नियमावली, २०६५ अनुसार नागरिक वडापत्रमा उल्लेखित सेवाहरुको कार्यान्वयन स्थिती अनुगमन गर्न अनुगमन संयन्त्र तय गरेको पाईएन ।</li> <li>• निजामती सेवा ऐन, २०४९ वमोजिम कर्मचारीहरुको कार्य विवरण बनाई लागु गरेको पाईएन ।</li> <li>• निजामती सेवा ऐन, २०४९ को दफा ७ख२ वमोजिम तलवि प्रतिवेदन पारित गराएर मात्र तलव भत्ता भुक्तानी गर्नुपर्नेमा कार्यालयले तलवी प्रतिवेदन पारित नगरी वर्षभरीमा रु. २३९४९३७०। खर्च लेखेको पाईयो ।</li> </ul>	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम
			<ul style="list-style-type: none"> <li>संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको 2073।12।25 को परिपत्र अनुसार यस पालिकामा समाहित भएका साविकका गाँउ विकास समितिको नाममा रहेका पेशकी तथा वेरुजुको लगत तयार गरेको पाईएन । तसर्थ पालिकाले आन्तरिक नियन्त्रण प्रणालीलाई तोकिए बमोजिम प्रभावकारी र विश्वशनीय बनाइ सेवा प्रवाह सुदृढ बनाउने तर्फ ध्यान दिनुपर्ने देखिन्छ ।</li> </ul>	
७			<p><b>बजेट पेश, पारित र अख्तियारी</b></p> <p><b>बजेट पेश, पारित र अख्तियारी</b> - स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ७१ मा स्थानीय तहले आगामी आर्थिक वर्षको राजश्व र व्ययको अनुमान कार्यपालिकाबाट स्वीकृत गराई असार १० गते भित्र पेश गर्ने र यसरी पेश भएको बजेट छलफल गरी असार मसान्तभित्र सभाबाट पारित गर्नुपर्ने व्यवस्था छ । सोही ऐनको दफा ७३ मा सभाबाट बजेट स्वीकृत भएको ७ दिनभित्र स्थानीय तहका प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई बजेट खर्च गर्ने अख्तियारी प्रदान गर्नुपर्ने व्यवस्था छ । यस स्थानीय तहमा उपाध्यक्षरउप प्रमुख श्री दुर्गा कुमारी तामाङले २०७७।३।१० गते रु. ५३ करोड ७ लाख ४९ हजारको बजेट सभा समक्ष पेश गरेकोमा २०७७।३।३० मा पारित भएको छ । यसैगरी स्थानीय तहका प्रमुखले २०७७।४।४ मा प्रमुख प्रशासकीय अधिकृतलाई बजेट खर्च गर्ने अख्तियारी प्रदान गरेको देखिन्छ ।</p>	
८			<p><b>अबण्डा बजेट</b></p> <p><b>अबण्डा बजेट</b> – स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम स्थानीय आर्थिक अवस्था समेतको आधारमा बजेट तथा कार्यक्रमको प्राथमिकीकरणका आधार तयार गरी स्रोत अनुमान तथा सीमा निर्धारणका आधारमा अबण्डा नराखी आय-व्ययको अनुमान पेस गर्नुपर्ने व्यवस्था छ । यस स्थानीय तहले यो बर्ष चालु बजेटतर्फ रु. ३ लाख र पूँजीगततर्फ रु. ११ लाख ५० हजार अबण्डा राखेको छ । उक्त अबण्डा रकम कार्यपालिकाको विभिन्न मितिको निर्णयबाट अन्य शीर्षकमा पुजीगततर्फको वडाको निर्णयको आधारमा खर्च गरेको छ । बजेट अबण्डामा राखी कार्यपालिकाको निर्णयबाट खर्च गर्ने प्रक्रियामा नियन्त्रण गर्नुपर्दछ ।</p>	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																								
९			<p><b>चौमासिक पूँजीगत खर्च</b></p> <p><b>चौमासिक पूँजीगत खर्च</b> - आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम २३ बमोजिम स्वीकृत भएको कार्यक्रममा नियम २५ बमोजिम चौमासिक प्रगति विवरण वनाई पेश गर्नुपर्ने र चौमासिक कार्यलक्ष्य तथा कार्यक्रम बमोजिम कार्यसम्पादन सम्पन्न गरी कार्यक्रम कार्यान्वयन गर्नुपर्ने व्यवस्था छ । कार्यालयले उपलब्ध गराएको विवरण अनुसार चौमासिक पुजिगत खर्चको स्थिति देहाय बमोजिम छ । वर्षान्तमा हतारमा काम गराउँदा कामको गुणस्तरमा असर पर्ने देखिएकोले नियममा भएको व्यवस्था अनुरूप आषाढमा खर्च गर्ने परिपाटीमा नियन्त्रण गर्नुपर्दछ । आषाढमा बढी खर्च देखिनुमा सुत्रमा प्रविष्ट गर्ने काम आषाढमा मात्र गरेकोले बढी खर्च भएको प्रतिवेदनमा देखिएको छ ।</p> <table border="1" data-bbox="586 491 1848 826"> <thead> <tr> <th rowspan="2">सि.नं.</th> <th rowspan="2">पूँजीगत खर्च शीर्षक</th> <th rowspan="2">कुल खर्च</th> <th colspan="3">चौमासिक खर्च (रु.हजारमा)</th> <th rowspan="2">आषाढ महिनाको मात्र खर्च</th> </tr> <tr> <th>प्रथम चौमासिक</th> <th>दोस्रो चौमासिक</th> <th>तेस्रोचौमासिक</th> </tr> </thead> <tbody> <tr> <td></td> <td>कूल खर्च:</td> <td>१२३०३७</td> <td>६६३१</td> <td>१७३६९</td> <td>९९०३७</td> <td>८४०११</td> </tr> <tr> <td></td> <td>खर्च प्रतिशत</td> <td></td> <td>5.39</td> <td>14.12</td> <td>80.49</td> <td>68.28</td> </tr> </tbody> </table>	सि.नं.	पूँजीगत खर्च शीर्षक	कुल खर्च	चौमासिक खर्च (रु.हजारमा)			आषाढ महिनाको मात्र खर्च	प्रथम चौमासिक	दोस्रो चौमासिक	तेस्रोचौमासिक		कूल खर्च:	१२३०३७	६६३१	१७३६९	९९०३७	८४०११		खर्च प्रतिशत		5.39	14.12	80.49	68.28	
सि.नं.	पूँजीगत खर्च शीर्षक	कुल खर्च	चौमासिक खर्च (रु.हजारमा)				आषाढ महिनाको मात्र खर्च																					
			प्रथम चौमासिक	दोस्रो चौमासिक	तेस्रोचौमासिक																							
	कूल खर्च:	१२३०३७	६६३१	१७३६९	९९०३७	८४०११																						
	खर्च प्रतिशत		5.39	14.12	80.49	68.28																						

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																												
१०			<p><b>क्षेत्रगत बजेट र खर्च</b></p> <p><b>क्षेत्रगत बजेट र खर्च-</b> स्थानीय तहको एकीकृत, समानुपातिक र दिगो विकासका क्षेत्रगत रुपमा समानुपातिक बजेट विनियोजन गरी खर्च गर्नुपर्ने हुन्छ । यस पालिकाको २०७६।७७ को क्षेत्रगत बजेट र खर्चको स्थिति देहायअनुसार रहेको देखिन्छ ।</p> <table border="1"> <thead> <tr> <th>मुख्य क्षेत्र</th> <th>वार्षिक वजेट</th> <th>खर्च रकम</th> <th>कुल खर्च मध्ये प्रतिशत</th> </tr> </thead> <tbody> <tr> <td>आर्थिक विकास</td> <td>६६७८३०००</td> <td>५०९३८५५८</td> <td>७५.३७</td> </tr> <tr> <td>सामाजिक क्षेत्र</td> <td>२३४७६२३९२</td> <td>२१८२३७८७३</td> <td>९२.९६</td> </tr> <tr> <td>पूर्वाधार विकास क्षेत्र</td> <td>१३१९८७७१७</td> <td>६२३०८६३८</td> <td>४८.२१</td> </tr> <tr> <td>वित्तीय व्यवस्थापन र सुशासन अन्तर सम्बन्धित क्षेत्र</td> <td>४७०००००</td> <td>३३४४८७४</td> <td>७१.१७</td> </tr> <tr> <td>कार्य सञ्चालन तथा प्रशासनिक खर्च</td> <td>७८०१०९८०</td> <td>६५९०९५५९</td> <td>८४.४९</td> </tr> <tr> <td><b>जम्मा</b></td> <td><b>५१६२४४०८९</b></td> <td><b>४००७३९५०२</b></td> <td><b>७७.६२</b></td> </tr> </tbody> </table> <p>उल्लिखित विवरण विश्लेषणबाट निम्नानुसार देखिएको छ:</p>	मुख्य क्षेत्र	वार्षिक वजेट	खर्च रकम	कुल खर्च मध्ये प्रतिशत	आर्थिक विकास	६६७८३०००	५०९३८५५८	७५.३७	सामाजिक क्षेत्र	२३४७६२३९२	२१८२३७८७३	९२.९६	पूर्वाधार विकास क्षेत्र	१३१९८७७१७	६२३०८६३८	४८.२१	वित्तीय व्यवस्थापन र सुशासन अन्तर सम्बन्धित क्षेत्र	४७०००००	३३४४८७४	७१.१७	कार्य सञ्चालन तथा प्रशासनिक खर्च	७८०१०९८०	६५९०९५५९	८४.४९	<b>जम्मा</b>	<b>५१६२४४०८९</b>	<b>४००७३९५०२</b>	<b>७७.६२</b>	
मुख्य क्षेत्र	वार्षिक वजेट	खर्च रकम	कुल खर्च मध्ये प्रतिशत																													
आर्थिक विकास	६६७८३०००	५०९३८५५८	७५.३७																													
सामाजिक क्षेत्र	२३४७६२३९२	२१८२३७८७३	९२.९६																													
पूर्वाधार विकास क्षेत्र	१३१९८७७१७	६२३०८६३८	४८.२१																													
वित्तीय व्यवस्थापन र सुशासन अन्तर सम्बन्धित क्षेत्र	४७०००००	३३४४८७४	७१.१७																													
कार्य सञ्चालन तथा प्रशासनिक खर्च	७८०१०९८०	६५९०९५५९	८४.४९																													
<b>जम्मा</b>	<b>५१६२४४०८९</b>	<b>४००७३९५०२</b>	<b>७७.६२</b>																													
११			<p><b>खर्च विश्लेषण</b></p> <p><b>खर्च विश्लेषण:</b> पालिकाले यसवर्ष कुल आन्तरिक आयबाट रु २९३८२०१.९५ राजस्व बाँडफाँड र अनुदानबाट रु ४२४०८११५२.८९ समेत रु ४२७०१९३५४.८४ आम्दानी भएकोमा चालु तर्फ रु २७७७०१८७३ र पूँजिगत तर्फ रु १२३०३७६४९ र समेत रु ४००७३९५२२ खर्च भएको छ । खर्च मध्ये आन्तरिक आयको हिस्सा ०.७३ प्रतिशत रहेको छ । यसवर्ष पदाधिकारी सविधामा रु७८५२००० खर्च भएको छ जुन आन्तरिक आयको २६.७.२३ प्रतिशत रहेको छ । पालिकालाई प्राप्त भएको सबै अनुदान र राजस्व बाँडफाँडको रकमबाट ६५.४८ प्रतिशत चालु र २९.०२ प्रतिशतमात्र पूँजिगत निर्माणमा खर्च भएको देखिन्छ । यसबाट पालिकाहरुले बिकास निर्माण प्रयोजनमा न्युन खर्च गरेको प्रशासनिक प्रयोजनमा बढि खर्च भएको देखिन्छ । प्रशासनिक खर्च नियन्त्रण गर्दै प्राप्त अनुदान र राजस्व बाँडफाँडको रकम अधिकरुपमा बिकास निर्माण प्रयोजनमा परिचालन गरिनुपर्दछ ।</p>																													

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम
१२			<p><b>कर्मचारी करार</b></p> <p><b>कर्मचारी करार</b> – स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ मा स्थानीय तहले आफ्नो अधिकार क्षेत्र र कार्यबोझको विश्लेषण गरी संगठन तथा व्यवस्थापन सर्भेक्षणको आधारमा स्थायी प्रकृतिको कामको लागि तथा सेवा करारबाट लिईने कर्मचारीको दरबन्दी प्रस्ताव गर्नुपर्ने र अस्थायी दरबन्दी सृजना गर्न नसकिने व्यवस्था छ । तर पालिकाले विभिन्न प्राविधिक पदमा ८७ जना कर्मचारीहरू करारमा राखी रु. ८०६२४७४ खर्च लेखेको छ ।</p> <p>त्यसैगरी सोही ऐनको दफा ८३(८) वमोजिम पालिकाले नगर प्रहरी, सवारी चालक, सयश, कार्यालय सहयोगी, पलम्बर, इलेक्टिसियन, चौकिदार, मालि, बगैँचे लगायतका पदमा मात्र करारबाट सेवा लिन सकिने व्यवस्था गरेको छ । स्थानीय तहले माथि उल्लेखित पद वाहेकको अहेव, अनमी, ल्याव टेक्सिसियन लगायत इन्जिनियर र कम्प्युटर अपरेटरलाई शर्त तर्फको अनुदानबाट ६१ जना करारमा नियुक्ति गरी बर्षभरीमा रु. ५१८८,०००/- भुक्तानी गरेको अनियमित देखिएको रु.....</p>	५,१८८,०००
१३			<p><b>कल्याण कोष</b></p> <p><b>कल्याण कोष</b> – स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९१ बमोजिम स्थानीय तहले स्थानीय सेवाका आफ्नो दरबन्दीमा कार्यरत प्रत्येक कर्मचारीले खाईपाई आएको मासिक तलबबाट १० प्रतिशत रकम कट्टा गरी सो रकम बराबरले हुन आउने रकम थप गरी जम्मा गर्नुपर्ने व्यवस्था छ । पालिकाले कल्याणकोष गठन सम्बन्धी कानून निर्माण गरी स्वीकृत गरेको पाइएन ।</p>	
१४			<p><b>न्यायीक समिति</b></p> <p><b>न्यायीक समिति</b> – स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४६ देखि ५३ सम्म अधिकार क्षेत्र तथा न्याय सम्पादन प्रक्रियाको व्यवस्था गरेको छ । समितिमा परेको उजुरीमध्ये मेलमिलाप प्रकृतिका आधारमा विवाद दर्ता भएको ३ महिनाभित्र टुङ्गो लगाउने व्यवस्था छ । तर लेखापरीक्षणको क्रममा प्राप्त विवरण अनुसार गतबर्ष फछ्र्यौट वा कारबाही किनारा गरी टुङ्गो लगाउन बाकी २ र यो बर्ष थप भएको ११ गरी कुल १३ विवाद दर्ता भएकोमा ९ वटा मात्र फछ्र्यौट भई ४ बाँकी देखिन्छ । न्याय सम्पादन प्रक्रियालाई ऐनले तोकेको म्यादभित्र फछ्र्यौट वा कारबाही किनारा गरी टुङ्गो लगाउनुपर्दछ ।</p>	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																								
१५			<p><b>दोहोरो सुविधा</b></p> <p><b>दोहोरो सुविधा:</b> गाउँ तथा नगर सभाका सदस्यहरूले पाउने सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७५ ले गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई टेलिफोन, मोवाइल सुविधा वापत मासिक रूपमा क्रमश रु.३०००/- उपलब्ध गराउने व्यवस्था छ । कार्यलायले तोकिए बमोजिको सुविधा मासिक रूपमा उपलब्ध गराएकोमा नमूना छनौट गरी परीक्षण गरिएकोमा द्रोण प्रसाद अधिकारीले गा.पा. अध्यक्षको नाममा रहेको मोवाइलमा रिचार्ज गराएको नेपाल टेलिकमको रिसिप्ट समावेश गरी रकम सोधभर्ना माग गरेको आधारमा रु. ९९०१/- भुक्तानी गरेको पाइयो । ऐनमा व्यवस्था गरी मासिक सुविधा भुक्तानी गरेकोमा सोही काममा पुन खर्च गर्ने गरेकोले यो वर्ष रिचार्ज वापत सोधभर्ना भुक्तानी गरेको अन्य महिनाको रकम पुन यकिन गरी असुल हुनुपर्दछ रु.</p>	९,९०१																								
१६			<p><b>अनुगमन भत्ता</b></p> <p><b>अनुगमन भत्ता:</b> गाँउ तथा नगरसभाका सदस्यहरूको सुविधा सम्बन्धि ऐन २०७५ को अनुसूची १ (क) मा गाउँपालिका अध्यक्षले रु.१००००/-, उपाध्यक्षले रु.१००००/-, वडाध्यक्षले रु.४०००/- र कार्यपालिका सदस्यले रु.२०००/- मासिक अनुगमन भत्ताको पाउने व्यवस्था छ ।अनुगमन भत्ता भुक्तानी लिँदा मासिक रूपमा अनुगमन प्रतिवेदन तयार गरी पेश गर्नुपर्ने व्यवस्था रहेकोमा नमूना छनौट गरी परीक्षण गर्दा अनुगमन भत्ता लिने पदाधिकारीले ऐनले तोके बमोजिमको मासिक अनुगमन प्रतिवेदन पेश नगरेको भएतापनि अनुगमन वापत एकमुष्ठ भत्ता बुझिलिएकोमा मासिक प्रतिवेदन पेश नभएको रु.</p> <table border="1" data-bbox="801 853 1630 1356"> <thead> <tr> <th>पद</th> <th>संख्या</th> <th>मासिक अनुगमन भत्ता दर</th> <th>वार्षिक अनुगमन भत्ता</th> </tr> </thead> <tbody> <tr> <td>अध्यक्ष</td> <td>१</td> <td>१००००</td> <td>१२००००</td> </tr> <tr> <td>उपाध्यक्ष</td> <td>१</td> <td>१००००</td> <td>१२००००</td> </tr> <tr> <td>वडाध्यक्ष</td> <td>१०</td> <td>४०००</td> <td>४८००००</td> </tr> <tr> <td>कार्यपालिका सदस्य</td> <td>६</td> <td>२०००</td> <td>१४४०००</td> </tr> <tr> <td><b>जम्मा</b></td> <td></td> <td></td> <td><b>८६४०००</b></td> </tr> </tbody> </table>	पद	संख्या	मासिक अनुगमन भत्ता दर	वार्षिक अनुगमन भत्ता	अध्यक्ष	१	१००००	१२००००	उपाध्यक्ष	१	१००००	१२००००	वडाध्यक्ष	१०	४०००	४८००००	कार्यपालिका सदस्य	६	२०००	१४४०००	<b>जम्मा</b>			<b>८६४०००</b>	८६४,०००
पद	संख्या	मासिक अनुगमन भत्ता दर	वार्षिक अनुगमन भत्ता																									
अध्यक्ष	१	१००००	१२००००																									
उपाध्यक्ष	१	१००००	१२००००																									
वडाध्यक्ष	१०	४०००	४८००००																									
कार्यपालिका सदस्य	६	२०००	१४४०००																									
<b>जम्मा</b>			<b>८६४०००</b>																									

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																																																	
१७			<p><b>पदाधिकारी पोशाक</b></p> <p><b>पदाधिकारी पोशाक:</b> भौ.नं.५२५-२०७८।३।३० गाउँ तथा नगर सभाका सदस्यहरूको सुविधा सम्बन्धि ऐन, २०७५ ले पदाधिकारीलाई सुविधा सम्बन्धि व्यवस्था गरेको छ । ऐनमा निर्वाचित पदाधिकारीहरूलाई पोशाक सुविधा दिने व्यवस्था नरहेकोमा पालिकाले बजेटमा पदाधिकारी पोशाक भत्तामा रु.६०००००।- विननियोजन गरी रु.५९९५३९।- खर्च गरेको पाईयो । पदाधिकारीहरूको लागि तयारी पोशाक सेट खरिद गरिएकोमा कुल ५९ सेट तयारी पोशाक मध्ये ४० सेट मात्रको वितरण भरपाई श्रेस्ता साथ संलग्न रहेको पाईयो । बाँकी १९ सेट पोशाकको वितरणको प्रमाण पेश हुनुपर्ने रु...</p> <table border="1"> <thead> <tr> <th rowspan="2">बिक्रेता।बिजक नं।मिति</th> <th rowspan="2">खरिद सामग्री</th> <th rowspan="2">दर(मू.अ.कर समेत)</th> <th rowspan="2">ईकाई</th> <th colspan="3">परिमाण</th> <th rowspan="2">बुझेको प्रमाण पेश हुनुपर्ने रकम</th> </tr> <tr> <th>खरिद</th> <th>बुझेको</th> <th>बाँकी</th> </tr> </thead> <tbody> <tr> <td rowspan="2">फिट प्वाइन्ट कलेक्शन बिजक नं १८९-२०७८।३।२०</td> <td>तयारी कोट</td> <td>७८९८।७०</td> <td>थान</td> <td>२२</td> <td>१९</td> <td>३</td> <td>२३६९६</td> </tr> <tr> <td>सारी</td> <td>३९५२।७०</td> <td>थान</td> <td>२२</td> <td>१९</td> <td>३</td> <td>९४५८</td> </tr> <tr> <td rowspan="2">पशुपति टेलर्स बिजक नं.३०-२०७७।३।२४</td> <td>तयारी कोट</td> <td>७८९८।७०</td> <td>थान</td> <td>२९</td> <td>२९</td> <td>८</td> <td>६३९९०</td> </tr> <tr> <td>दौरा सुरुवाल</td> <td>४४०९।३५</td> <td>जोर</td> <td>२९</td> <td>२९</td> <td>८</td> <td>३५२९९</td> </tr> <tr> <td colspan="7"><b>जम्मा</b></td> <td><b>९३९५५५</b></td> </tr> </tbody> </table> <p>कार्यालयको मिति २०७८।७।२२ को अनुरोध र प्रतिक्रिया प्राप्त भइ कार्यालयको २०७९।२।१३ को निर्णय अनुसार रु ९३९५५५ मा फछर्यौट भएकोमा NAMS DIGITALIZATION गर्दा अभिलेख देखिने सम्म प्रयोजनका लागि यहाँ दर्शाइएको छ ।</p>	बिक्रेता।बिजक नं।मिति	खरिद सामग्री	दर(मू.अ.कर समेत)	ईकाई	परिमाण			बुझेको प्रमाण पेश हुनुपर्ने रकम	खरिद	बुझेको	बाँकी	फिट प्वाइन्ट कलेक्शन बिजक नं १८९-२०७८।३।२०	तयारी कोट	७८९८।७०	थान	२२	१९	३	२३६९६	सारी	३९५२।७०	थान	२२	१९	३	९४५८	पशुपति टेलर्स बिजक नं.३०-२०७७।३।२४	तयारी कोट	७८९८।७०	थान	२९	२९	८	६३९९०	दौरा सुरुवाल	४४०९।३५	जोर	२९	२९	८	३५२९९	<b>जम्मा</b>							<b>९३९५५५</b>	
बिक्रेता।बिजक नं।मिति	खरिद सामग्री	दर(मू.अ.कर समेत)	ईकाई					परिमाण				बुझेको प्रमाण पेश हुनुपर्ने रकम																																									
				खरिद	बुझेको	बाँकी																																															
फिट प्वाइन्ट कलेक्शन बिजक नं १८९-२०७८।३।२०	तयारी कोट	७८९८।७०	थान	२२	१९	३	२३६९६																																														
	सारी	३९५२।७०	थान	२२	१९	३	९४५८																																														
पशुपति टेलर्स बिजक नं.३०-२०७७।३।२४	तयारी कोट	७८९८।७०	थान	२९	२९	८	६३९९०																																														
	दौरा सुरुवाल	४४०९।३५	जोर	२९	२९	८	३५२९९																																														
<b>जम्मा</b>							<b>९३९५५५</b>																																														

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम
१८			<p><b>खाना तथा विविध खर्च</b></p> <p><b>खाना तथा विविध खर्च</b> – स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रही औचित्यताको आधारमा विविध खर्च गर्नुपर्ने व्यवस्था छ । यस स्थानीय तहले यो वर्ष खाना तथा विविधतर्फ मात्र रु.४०३२९२ खर्च गरेको छ । यस्तो खर्चमा मितव्ययिता कायम गर्नु पर्दछ ।</p>	
१९			<p><b>आर्थिक सहायता</b></p> <p><b>आर्थिक सहायता</b> – स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा स्थानीय तहको रकमबाट आर्थिक सहायता, चन्दा, पुरस्कार एवं संस्थागत अनुदान वितरण गर्न पाउने व्यवस्था रहेको देखिंदैन । यस स्थानीय तहले आर्थिक सहायता प्रयोजनको लागि रु.४ लाख विनियोजन गरेकोमा यो वर्ष ५२ व्यक्ति एवं संघ संस्थालाई रु.३९५०००/- आर्थिक सहायता वितरण गरेको पाइयो । यस्तो खर्चमा मितव्ययिता कायम गर्नु पर्दछ ।</p>	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																																													
२०			<p><b>अनुदान फिर्ता</b></p> <p><b>अनुदान फिर्ता</b> – संघीय एवं प्रदेश सरकारको कानून एवं कार्यविधि बमोजिम ती निकायबाट स्थानीय तहमा प्राप्त हुने समपुरक वाहेकका अनुदान वर्षभरी खर्च नभई बाँकी रहेको अवस्थामा सम्बन्धित निकायमा फिर्ता गर्नुपर्ने व्यवस्था रहेको छ । खर्च नभई बाँकी रहेको निम्नानुसारको रकममात्र सम्बन्धित निकायमा फिर्ता पठाएको छ ।</p> <table border="1"> <thead> <tr> <th>अनुदान प्रदान गर्ने निकाय</th> <th>अनुदानको प्रकार</th> <th>प्राप्त रकम</th> <th>खर्च रकम</th> <th>बाँकी रकम</th> </tr> </thead> <tbody> <tr> <td rowspan="4">संघीय सरकार</td> <td>शसर्त</td> <td>२३४९३४६२०</td> <td>२२४५५२४९२</td> <td>९०३८२२०८</td> </tr> <tr> <td>विषेश</td> <td>५००००००</td> <td>५००००००</td> <td>-</td> </tr> <tr> <td>समपुरक</td> <td>९४९९८५००</td> <td>९४९९८५००</td> <td>-</td> </tr> <tr> <td>अन्य</td> <td></td> <td></td> <td></td> </tr> <tr> <td rowspan="4">प्रदेश सरकार</td> <td>शसर्त</td> <td>३९३००००</td> <td>३९२५४४६</td> <td>४५५४</td> </tr> <tr> <td>विषेश</td> <td>-</td> <td>-</td> <td>-</td> </tr> <tr> <td>समपुरक</td> <td>९०००००००</td> <td>९९९९०००</td> <td>९०००</td> </tr> <tr> <td>अन्य</td> <td>-</td> <td>-</td> <td>-</td> </tr> <tr> <td></td> <td></td> <td><b>जम्मा</b></td> <td><b>२६८७८३९२०</b></td> <td><b>२५८३९५३५८</b></td> <td><b>९०३८७७६२</b></td> </tr> </tbody> </table>	अनुदान प्रदान गर्ने निकाय	अनुदानको प्रकार	प्राप्त रकम	खर्च रकम	बाँकी रकम	संघीय सरकार	शसर्त	२३४९३४६२०	२२४५५२४९२	९०३८२२०८	विषेश	५००००००	५००००००	-	समपुरक	९४९९८५००	९४९९८५००	-	अन्य				प्रदेश सरकार	शसर्त	३९३००००	३९२५४४६	४५५४	विषेश	-	-	-	समपुरक	९०००००००	९९९९०००	९०००	अन्य	-	-	-			<b>जम्मा</b>	<b>२६८७८३९२०</b>	<b>२५८३९५३५८</b>	<b>९०३८७७६२</b>	
अनुदान प्रदान गर्ने निकाय	अनुदानको प्रकार	प्राप्त रकम	खर्च रकम	बाँकी रकम																																													
संघीय सरकार	शसर्त	२३४९३४६२०	२२४५५२४९२	९०३८२२०८																																													
	विषेश	५००००००	५००००००	-																																													
	समपुरक	९४९९८५००	९४९९८५००	-																																													
	अन्य																																																
प्रदेश सरकार	शसर्त	३९३००००	३९२५४४६	४५५४																																													
	विषेश	-	-	-																																													
	समपुरक	९०००००००	९९९९०००	९०००																																													
	अन्य	-	-	-																																													
		<b>जम्मा</b>	<b>२६८७८३९२०</b>	<b>२५८३९५३५८</b>	<b>९०३८७७६२</b>																																												
२१			<b>आन्तरिक आयतर्फ</b>	३९,९००																																													

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम
			<p><b>आन्तरिक आयतर्फः</b> आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ दफा २७ बमोजिम आफ्नो जिम्मामा रहेको राजस्व रकम सोही दिन वा भोलिपल्ट बैंक दाखिला गर्नुपर्ने व्यवस्था छ । कार्यालयले आन्तरिक आय वापत रु. २९३८२०११५ मात्र देखाई यस वर्षको हिसाव तयार गरेको छ । यस सम्बन्धमा देखिएका व्यहोराहरुः</p> <p>(क) आन्तरिक राजस्व (आय) आर्थिक ऐन २०७७ मा तोकिएको शिर्षकगत आधारबाट दाखिला र असुली नदेखाई १४२४९ अन्य दस्तुर शिर्षकमा मात्र देखाएकोले शिर्षकगत असुली गरेको पाइएन ।</p> <p>(ख) राजस्व संकलन कार्य १० वटा वडा र न.पा. केन्द्रमा गर्ने गरेकोमा वडागत दैनिक तथा मासिक असुली र दाखिलाको विवरण तथा म.ले.प.फा.नं. २०५, २०६ बमोजिम दैनिक आम्दानी विवरणको आधारमा श्रेस्ता तयार नगरी वडाबाट प्राप्त बैंक भौचर कै आधारमा मात्र आम्दानी देखाएको भन्ने गरेको पाइयो ।</p> <p>(ग) संकलन गर्न छपाई गरिएका नगरी रसिद छपाई गरी ल्याएको अवधि, ठेलीसंख्या, प्रयोगमा पठाएको र नगदी रसिद बुझिलिने कर्मचारी, ठेली संख्या प्रयोग भएका र बाँकी रसिदहरु देखिने गरी रसिद नियन्त्रण खाता तयार नगरी रसिद नं. र वडा र बुझिलिने कर्मचारी सम्म उल्लेख गरेको भएतापनि खर्च भएका र नभएका रसिद तथा फिर्ता गर्नुपर्ने रसिदको सिलसिलेवार र नम्बर सहित नियन्त्रण खाता रहेको पाइएन ।</p> <p>(घ) यो वर्ष लेखापरीक्षणमा पेश भएको विवरण अनुसार २८ वटा गोश्वारा भौचर मध्ये २०७७।३।१...२०७७।३।३० सम्मको वडा नं. ८ को रु. ४३८०७। समेतलाई आम्दानीमा देखाएको छ । साथै २०७८।४।८ मा केन्द्रमा जम्मा भएको राजस्व रु. ६४८३१। समेतलाई २०७८।३।३१ मै आम्दानी देखाएको पाइयो ।</p> <p>(ङ) वडा नं. ९ का वडा सचिव सरोज दनुवारले २०७७।७।८ को पुरै अवधिको राजस्व वापत रु. ११८९८८। २०७८।४।१४ मात्र दाखिला गरी भौचर पेश गरेकोमा कार्यालयले २०७७।७।८ मा आम्दानी गरेको छ ।</p> <p>(च) माछापुच्छ्रे बैंकबाट पालिकाको खातामा २०७७।१०।२७ देखि २०७८।२।२० सम्मको बैंक जम्मा भौचरलाई कार्यालयले २०७८।३।३१ मा मात्र आम्दानी गरेको छ ।</p> <p>(छ) गाउँपालिकाको एक्साभेटर प्रयोग नगरी अन्य निर्माण व्यवसायीको एक्साभेटर प्रयोग गरे वापत प्रतिघण्टाको दरबाट उपभोक्ता समितिको विलबाट र नगदी रसिदबाट स्कलन गरेको रकम २०७८।३।३१ मा मात्र रु २१४१०९। लाई दाखिला देखाएकोले उक्त रकम यकिन गर्न सकिएन ।</p> <p>(ज) स्टार विल्डर्स एण्ड सप्लायर्स प्रा.लि. ललितपुरले गा.पा.बाट ०१...६०० सि.नं. सम्मका (६०० थान) रसिद बुझिलिएको र उक्त प्रा.लि.ले मोलुङ र सुनकोशी खोला नाकाबाट गिट्टी, बालुवा, ग्राभेल p\vgg u/L अन्य पार्टिहरुलाई घ.मी.को दरबाट बिक्री गरी रोयल्टी बापत रकम असुली गरी रु.४४९७९०।- दाखिला गरेको छ । संकलन रसिदको विवरण अनुसार घटिमात्र दाखिला गरेकोले नपुग रु.३१९००।- असुल हुनुपर्दछ रु...</p> <p>(झ) पालिकाको स्काभेटर संचालन वापतको भाडा घण्टाको दरबाट असुल गर्ने व्यवस्था भएकोमा एक्साभेटरको संचालन अवधि र स्थान खुल्ने गरी विवरण समावेश नभई अवधि नखुलाई २०७८।३।३० मा रु. ३१५०००।- तथा यो वर्ष कुल रु. ५५५०००।- आम्दानी गरेको देखियो ।</p>	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																														
			<p>(अ) वडा नं.४ ले खयर निकी वापत प्रतिकेजी रु.१ ले ९३५६७ केजीको रकम जम्मा गरेकोमा निकासीको अवधि र परिमाण संलग्न गरेको पाइएन ।</p> <p>(ट) वडा नं. ८ ले २०७।४।१ देखि २०७८।३।३१ सम्मको राजस्व रु. ४४४५२। २०७८।३।३० मा मात्र दाखिला गरेको छ ।</p> <p>(ठ) वडा नं. ३ ले २०७।४।१ देखि २०७८।३।३१ सम्मको राजस्व रु. ७९५५८। २०७८।३।२८ मा मात्र दाखिला गरेको छ ।</p> <p>(ड) वडा नं. ८ ले २०७६।७७ को श्रावण देखि आषाढ सम्मको रु. १४४७०। २०७७।११।२० मा मात्र दाखिला गरेकोमा व्याज रकम असुल नगरेको रु. १४४७।</p> <p>(ढ) वडा नं. ९ ले २०७६।७७ को २०७७ आषाढ २६ देखि आषाढ मसान्त सम्मको रु. १०१२८।८० २०७७।४।१८ मा मात्र दाखिला गा.पा. केन्द्रको २०७६।७७ को रकम २०७७।४।१३ मा मात्र दाखिला गरेको रु. ६१६५०।</p> <p>उपरोक्तानुसारको अवस्थाले आन्तरिक राजस्वको असुली, दाखिला, आयको लेखाङ्कन समेत ऐनको व्यवस्था बमोजिम नभएको र दहत्तर बहत्तर (खोला) को प्राकृतिक श्रोत निकासी र बिक्री सम्बन्धमा कुनै सम्झौता नगरी तथा आई.ई.ई वेगर नै निर्माण व्यवसायीलाई कार्यालयले रसिद उपलब्ध गराई विक्रिको अनुमति दिएको सम्बन्धमा पालिकाबाटै छानविन गरी वास्तविक रूपमा असुल हुनुपर्ने राजस्व यकिन गर्नुपर्दछ ।</p>																															
२२			<p><b>भुक्तानीमा कर</b></p> <p><b>भुक्तानीमा कर-</b> आयकर ऐन, २०५८ को दफा ८८ र ८९ मा भुक्तानीमा अग्रिम कर कट्टा गर्नुपर्ने व्यवस्था छ । पालिकाले देहायका भुक्तानीमा नियमानुसार लाग्ने रु.५५७०८/- अग्रिम कर कट्टी गरेको छैन । तसर्थ उक्त कर असुल हुनुपर्ने रु.</p> <table border="1"> <thead> <tr> <th>गो.भौ.नं./ मिति</th> <th>विवरण</th> <th>भुक्तानी रकम</th> <th>करको दर</th> <th>कर रकम</th> </tr> </thead> <tbody> <tr> <td>कृषि समानिकरण चालु</td> <td>टोल सिमपानीमा नयाँ ट्रयाक खन्ने</td> <td>450780</td> <td>1.5</td> <td>6761</td> </tr> <tr> <td rowspan="3">521/2077/12/1</td> <td>घरभाडा</td> <td>18000</td> <td>10</td> <td>1800</td> </tr> <tr> <td>कार्यक्रम संचालन</td> <td>35500</td> <td>1.5</td> <td>533</td> </tr> <tr> <td>विविध</td> <td>29500</td> <td>1.5</td> <td>445</td> </tr> <tr> <td rowspan="2">2/2077/11/12</td> <td rowspan="2">शा.अ. विवेक कुमार तामाडमार्फत प्रशिक्षण भत्ता/ सहभागिता भत्ता</td> <td>6000</td> <td rowspan="2">15</td> <td>900</td> </tr> <tr> <td>10000</td> <td>1500</td> </tr> </tbody> </table>	गो.भौ.नं./ मिति	विवरण	भुक्तानी रकम	करको दर	कर रकम	कृषि समानिकरण चालु	टोल सिमपानीमा नयाँ ट्रयाक खन्ने	450780	1.5	6761	521/2077/12/1	घरभाडा	18000	10	1800	कार्यक्रम संचालन	35500	1.5	533	विविध	29500	1.5	445	2/2077/11/12	शा.अ. विवेक कुमार तामाडमार्फत प्रशिक्षण भत्ता/ सहभागिता भत्ता	6000	15	900	10000	1500	५५,७०८
गो.भौ.नं./ मिति	विवरण	भुक्तानी रकम	करको दर	कर रकम																														
कृषि समानिकरण चालु	टोल सिमपानीमा नयाँ ट्रयाक खन्ने	450780	1.5	6761																														
521/2077/12/1	घरभाडा	18000	10	1800																														
	कार्यक्रम संचालन	35500	1.5	533																														
	विविध	29500	1.5	445																														
2/2077/11/12	शा.अ. विवेक कुमार तामाडमार्फत प्रशिक्षण भत्ता/ सहभागिता भत्ता	6000	15	900																														
		10000		1500																														

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय						बेरुजु रकम	
						3000		450		
						9000		1350		
						18000		2700		
			16/2078/2/20 आलेप	शा.अ. विवेक कुमार तामाडमार्फत प्रशिक्षण भत्ता		19500	15	2925		
			15/2078/1/20	प्रतिवेदन तयारी		2000	15	300		
				कार्यक्रम संचालन ५ जना		5000		750		
				प्रश्नपत्र		6000		900		
				प्रश्नपत्र		6000		900		
					मूल्याङ्कन		1000	1.5	150	
					निबन्ध प्रतियोगिता		1000		150	
					प्रतिवेदन लेखन		2000	15	300	
					कार्यक्रम भत्ता		5000		750	
					मूल्याङ्कन		7000		1050	
							7000		1050	
			190/2078/3/6 आलेप	शा.अ. विवेक कुमार तामाड पे.फ विभिन्न कार्यक्रम संचालन				1260		
									7577	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय						बेरुजु रकम								
								6286									
								7129									
								7792									
				<b>जम्मा</b>				<b>55708</b>									
२३			<p><b>रितपूर्वकको कर बिजक</b></p> <p><b>रितपूर्वकको कर बिजक</b>— मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १४ बमोजिम मूल्य अभिवृद्धि करमा दर्ता भएका फर्मसँग तोकीएको ढाँचाको कर वीजक लिई खरिद गर्नुपर्ने व्यवस्था छ । तर गाउँपालिकाले रित पूर्वकको कर वीजक बेगर देहायका बिक्रेताबाट मु.अ.कर रु.41036/- समेत रु.356701/- को सामान खरिद गरेको छ । तसर्थ उक्त बिक्रेताले रितपूर्वकको कर बिजक वेगर पालिकाबाट भुक्तानी लिएको मू.अ.कर समायोजन गरेको प्रमाण पेश हुनुपर्ने रु.</p> <table border="1"> <thead> <tr> <th>गोभौनं./मिति</th> <th>भुक्तानी पाउनेको नाम</th> <th>प्यान नं.</th> <th>कर विजकको अवस्था</th> <th>भुक्तानी रकम</th> <th>मुअकर कर रकम</th> </tr> </thead> <tbody> <tr> <td>52-207813130</td> <td>पशुपति टेलर्सले</td> <td>601643798 बिजक नं.30/2077/3/24</td> <td>गत आ.ब.को बिजक मिति</td> <td>356701</td> <td>41036</td> </tr> </tbody> </table>	गोभौनं./मिति	भुक्तानी पाउनेको नाम	प्यान नं.	कर विजकको अवस्था	भुक्तानी रकम	मुअकर कर रकम	52-207813130	पशुपति टेलर्सले	601643798 बिजक नं.30/2077/3/24	गत आ.ब.को बिजक मिति	356701	41036		४९,०३६
गोभौनं./मिति	भुक्तानी पाउनेको नाम	प्यान नं.	कर विजकको अवस्था	भुक्तानी रकम	मुअकर कर रकम												
52-207813130	पशुपति टेलर्सले	601643798 बिजक नं.30/2077/3/24	गत आ.ब.को बिजक मिति	356701	41036												
२४			<p><b>हेभी इक्विपमेण्टको प्रयोग</b></p> <p><b>हेभी इक्विपमेण्टको प्रयोग</b>— सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९७ को नियम उपनियम (९) मा उपभोक्ता समिति वा लाभग्राही समुदायबाट सञ्चालित हुने निर्माण कार्यमा डोजर, एक्साभेटर, लोडर, रोलर, ग्रेडर जस्ता हेभी मेशिनरी प्रयोग गर्न नमिल्ने व्यवस्था छ । सो नियमावलीको प्रतिबन्धात्मक वाक्यांशमा लागत अनुमान</p>														

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																																																												
			<p>तयार गर्दाको समयमा हेभी मेशिन प्रयोग गर्नुपर्ने जटिल प्रकृतिको कार्य भनी उल्लेख भएको रहेछ भने सम्बन्धित प्राविधिकको सिफारिशमा सार्वजनिक निकायबाट सहमति लिई त्यस्ता मेशिन प्रयोग गर्न सकिने उल्लेख छ । पालिका अन्तर्गत सञ्चालित अधिकांश सडक निर्माण तथा स्तरोन्नतिसँग सम्बन्धित योजनाका उपभोक्ता समितिहरूले डोजर, एक्साभेटर लगायतका हेभी मेशिन प्रयोग गर्ने गरेको पाइए तापनि नियमावलीको व्यवस्था बमोजिम सम्बन्धित प्राविधिकको सिफारिश गराई गाउँ कार्यपालिकाको कार्यालयबाट सहमति लिएको पाइएन । यो वर्ष रु. ५ लाख भन्दा बढीका सडक निर्माण सम्बन्धी योजनाहरूको छनौट गरी परीक्षण गरिएकोमा यसका केही उदाहरणहरू यसप्रकार रहेका छन :</p>																																																													
			<table border="1"> <thead> <tr> <th>सि. नं.</th> <th>उपभोक्ता समितिको नाम</th> <th>कामको विवरण</th> <th>भुक्तानी रकम</th> <th>प्रयोग गरेको हेभी उपकरण</th> <th>हेभी उपकरणमा भएको खर्च</th> </tr> </thead> <tbody> <tr> <td>1.</td> <td>अग्राखे तल्लो वाविया सडक सुधार योजना</td> <td>सडक निर्माण</td> <td>१००००००</td> <td>डोजर एक्साभेटर</td> <td>११५७२४०.९१</td> </tr> <tr> <td>2.</td> <td>टारखण्ड आरुभन्ज्याङ लुकुवा सडक निर्माण योजना</td> <td></td> <td>४६७८५२</td> <td></td> <td>५३०७७७.०८</td> </tr> <tr> <td>3.</td> <td>ढाडखोला नेप्टे सडक निर्माण योजना</td> <td></td> <td>१००००००</td> <td></td> <td>११२३६१२.२८</td> </tr> <tr> <td>4.</td> <td>देविटार सल्लेरी सडक निर्माण योजना</td> <td></td> <td>१००००००</td> <td></td> <td>१२२३३४३</td> </tr> <tr> <td>5.</td> <td>दोभान खोला चित्रे सडक निर्माण योजना</td> <td></td> <td>१००००००</td> <td></td> <td>११३४६७५.९</td> </tr> <tr> <td>6.</td> <td>बलखु साधी मोटरबाटो मर्मत योजना</td> <td></td> <td>८५००००</td> <td></td> <td>८१२२८.६</td> </tr> <tr> <td>7.</td> <td>आलेगाउँ सडक निर्माण तथा वडा भरिको सडक स्तरोन्नती मर्मत योजना</td> <td></td> <td>६८००००</td> <td></td> <td>७६३२२०.८</td> </tr> <tr> <td>8.</td> <td>सुनकोशी ९ सडक निर्माण तथा मर्मत योजना</td> <td></td> <td>१०००००</td> <td></td> <td>१२९८९७३</td> </tr> <tr> <td>9.</td> <td>फोक्सिडटार रिजर्व ट्यांकी निर्माण योजना</td> <td></td> <td>१०००००</td> <td></td> <td></td> </tr> </tbody> </table>	सि. नं.	उपभोक्ता समितिको नाम	कामको विवरण	भुक्तानी रकम	प्रयोग गरेको हेभी उपकरण	हेभी उपकरणमा भएको खर्च	1.	अग्राखे तल्लो वाविया सडक सुधार योजना	सडक निर्माण	१००००००	डोजर एक्साभेटर	११५७२४०.९१	2.	टारखण्ड आरुभन्ज्याङ लुकुवा सडक निर्माण योजना		४६७८५२		५३०७७७.०८	3.	ढाडखोला नेप्टे सडक निर्माण योजना		१००००००		११२३६१२.२८	4.	देविटार सल्लेरी सडक निर्माण योजना		१००००००		१२२३३४३	5.	दोभान खोला चित्रे सडक निर्माण योजना		१००००००		११३४६७५.९	6.	बलखु साधी मोटरबाटो मर्मत योजना		८५००००		८१२२८.६	7.	आलेगाउँ सडक निर्माण तथा वडा भरिको सडक स्तरोन्नती मर्मत योजना		६८००००		७६३२२०.८	8.	सुनकोशी ९ सडक निर्माण तथा मर्मत योजना		१०००००		१२९८९७३	9.	फोक्सिडटार रिजर्व ट्यांकी निर्माण योजना		१०००००			
सि. नं.	उपभोक्ता समितिको नाम	कामको विवरण	भुक्तानी रकम	प्रयोग गरेको हेभी उपकरण	हेभी उपकरणमा भएको खर्च																																																											
1.	अग्राखे तल्लो वाविया सडक सुधार योजना	सडक निर्माण	१००००००	डोजर एक्साभेटर	११५७२४०.९१																																																											
2.	टारखण्ड आरुभन्ज्याङ लुकुवा सडक निर्माण योजना		४६७८५२		५३०७७७.०८																																																											
3.	ढाडखोला नेप्टे सडक निर्माण योजना		१००००००		११२३६१२.२८																																																											
4.	देविटार सल्लेरी सडक निर्माण योजना		१००००००		१२२३३४३																																																											
5.	दोभान खोला चित्रे सडक निर्माण योजना		१००००००		११३४६७५.९																																																											
6.	बलखु साधी मोटरबाटो मर्मत योजना		८५००००		८१२२८.६																																																											
7.	आलेगाउँ सडक निर्माण तथा वडा भरिको सडक स्तरोन्नती मर्मत योजना		६८००००		७६३२२०.८																																																											
8.	सुनकोशी ९ सडक निर्माण तथा मर्मत योजना		१०००००		१२९८९७३																																																											
9.	फोक्सिडटार रिजर्व ट्यांकी निर्माण योजना		१०००००																																																													

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय					बेरुजु रकम																					
			10. मुखिया टोल रिजर्व ट्यांकी निर्माण योजना		१०००००																								
			11. थापा पधेरो ट्यांकी निर्माण योजना		२५००००																								
			<b>जम्मा</b>		<b>६५४७८५२</b>		<b>७३१३०७१.५७</b>																						
			नियमाबलीको ब्यबस्था अनुरूप कार्य गराउनुपर्दछ ।																										
२५			<b>पेशकी</b>					८०,०००																					
			<p><b>पेशकी:</b> आर्थिक कार्विधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ बमोजिम पेशकी लिने कर्मचारीले तोकिएको कार्य सम्पन्न गरी कार्यालय फर्किएको १५ दिन भित्र फाँटवारी पेश गरी पेशकी फछ्यौट गर्नुपर्ने तथा अन्य संघ संस्था र निर्माण व्यवसायीलाई दिएको पेशकी सम्झौतामा तोकिएको म्याद भित्र फछ्यौट गर्नुपर्नेमा आर्थिक वर्षको अन्त सम्म निम्नानुसार बाँकी रहेको पेशकी असुल फछ्यौट हुनुपर्ने रु</p> <table border="1"> <thead> <tr> <th>पेशकीको विवरण</th> <th>पेशकी लिने व्यक्ति, फर्म वा कम्पनीको नाम</th> <th>म्याद ननाघेको</th> <th>म्याद नाघेको</th> <th>कैफियत</th> </tr> </thead> <tbody> <tr> <td>माग र कार्य प्रगतिको आधारमा आधारभुत स्वास्थ्य केन्द्र भवन निर्माणको भुक्तानी गर्न</td> <td>नेपाल फुलवारी । जनता डेभलपर्स जे.भी.</td> <td>१५८४२२५</td> <td></td> <td>पेशकी जमानतको म्याद समाप्त भएको</td> </tr> <tr> <td>सुनकोशी गाउँपालिका विद्युतिकरण योजना</td> <td>सोहन कन्स्ट्रक्सन इटहरी ७, सुनसरी</td> <td></td> <td>१६५००००</td> <td></td> </tr> <tr> <td>सुनकोशी गाउँपालिका विद्युतिकरण योजना</td> <td>सोहन कन्स्ट्रक्सन</td> <td></td> <td>५००००००</td> <td></td> </tr> </tbody> </table>						पेशकीको विवरण	पेशकी लिने व्यक्ति, फर्म वा कम्पनीको नाम	म्याद ननाघेको	म्याद नाघेको	कैफियत	माग र कार्य प्रगतिको आधारमा आधारभुत स्वास्थ्य केन्द्र भवन निर्माणको भुक्तानी गर्न	नेपाल फुलवारी । जनता डेभलपर्स जे.भी.	१५८४२२५		पेशकी जमानतको म्याद समाप्त भएको	सुनकोशी गाउँपालिका विद्युतिकरण योजना	सोहन कन्स्ट्रक्सन इटहरी ७, सुनसरी		१६५००००		सुनकोशी गाउँपालिका विद्युतिकरण योजना	सोहन कन्स्ट्रक्सन		५००००००		
पेशकीको विवरण	पेशकी लिने व्यक्ति, फर्म वा कम्पनीको नाम	म्याद ननाघेको	म्याद नाघेको	कैफियत																									
माग र कार्य प्रगतिको आधारमा आधारभुत स्वास्थ्य केन्द्र भवन निर्माणको भुक्तानी गर्न	नेपाल फुलवारी । जनता डेभलपर्स जे.भी.	१५८४२२५		पेशकी जमानतको म्याद समाप्त भएको																									
सुनकोशी गाउँपालिका विद्युतिकरण योजना	सोहन कन्स्ट्रक्सन इटहरी ७, सुनसरी		१६५००००																										
सुनकोशी गाउँपालिका विद्युतिकरण योजना	सोहन कन्स्ट्रक्सन		५००००००																										

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय					बेरुजु रकम
			गा.पा. स्तरीय महिला संजाल लक्षित कार्यक्रम	गाउँपालिका स्तरीय महिला संजा लक्षित कार्यक्रम		५०००००		
			वैदा कुवा खानेपानी दुले	वैदा कुवा खानेपानी दुले		३१५१५		
			बान्द्रे सिस्नेरी मोटरबाटो योजना	फलाटे भन्ज्याङ बान्द्रे सिस्नेरी मोटरबाटो निर्माण योजना	१२६०९८७		सम्झौताको अवधि भित्र कार्य सम्पन्न नगरेको	
			गर्भवती महिलाको स्वास्थ्य परीक्षणको लागि भिडियो एक्सरे शिविर संचालन	नेत्र बहादुर कटवाल	३५००००			
			पोषण कार्यक्रम	नेत्र बहादुर कटवाल	१०७६००			
			पोषण कार्यक्रम	नेत्र बहादुर कटवाल	९७७४००			
			महिला स्वास्थ्य स्वयंसेविका सम्मान	नेत्र बहादुर कटवाल	१५०००००			
			पोषण विशेष स्वास्थ्य क्षेत्रका कार्यक्रम संचालन	नेत्र बहादुर कटवाल		३२७०००		
			पोषण संवेदनशील खानेपानी तथा सरसफाई कृषि पशु विकास महिला बालबालिका शिक्षा शासकीय प्रबन्ध क्षेत्रका कार्यक्रमहरु संचालन	नेत्र बहादुर कटवाल		१५५०००		
			वर्षिक सेन्टरमा आवश्यक उपकरण खरिद मर्मत जडान	नेत्र बहादुर कटवाल		८००००		
			खोप । औषधि । मेडिकल उपकरण ढुवानी	नेत्र बहादुर कटवाल		२०००००		

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय					बेरुजु रकम	
			स्वास्थ्य चौकीको न्युनतम सेवा मापदण्ड कार्यान्वयन, सुद्रीढीकरण तथा समिक्षा (स्वास्थ्य चौकीको न्युनतम सेवा मापदण्ड कार्यक्रमको समिक्षा)	नेत्र बहादुर कटवाल			२५००००		
			समुदायमा आधारित नवजात शिशु तथा बाल रोगको एकीकृत व्यवस्थापन कार्यक्रम समिक्षा तथा स्वास्थ्य सस्थाहरुमा <b>onsite coaching</b>	नेत्र बहादुर कटवाल			१०००००		
			आधारभुत अस्पताल	श्यामसुन्दर राम सागर नेपाल फुलवारी जे.भी.	२३७००००			को.ले.नि.का. विविध खाताबाट दिएको पेशकी	
			<b>जम्मा</b>		१५०२१२	८२९३५१५			
			कार्यालयको मिति २०७८।७।२२ को अनुरोध र प्रतिक्रिया प्राप्त भइ कार्यालयको २०७९।२।१३ को निर्णय अनुसार रु १०६०७२१२ फछ्यौट का लागि पेश भएको मध्ये रु १०५२७२१२ फछ्यौट भइ बाँकी रु ८०००० कायम भइ NAMS DIGITALIZATION गर्दा अभिलेख देखिने सम्म प्रयोजनका लागि यहाँ दर्शाइएको छ ।						
२६			<b>स्वास्थ्य तर्फ</b> <b>392/2078/3/28</b> , स्वास्थ्य संयोजक नेत्र बहादुर कटवाललाई मातृ तथा नवशिशु आमा सुरक्षा कार्यक्रमको रु. ९५६१०/- भुक्तानी गरेकोमा उक्त रकम सम्बन्धित सुत्केरीहरुले बुझिलिएको प्रमाण पेश हुनुपर्ने रु.  कार्यालयको मिति २०७७।७।२२ को च न ८९७ बाट अनुरोध भइ आएकोमा कार्यालयको २०७९।२।१३ को निर्णयबाट प्रतिक्रिया उपर कारवाही हुँदा यस बुँदामा रहेको रु ९५६१० फछ्यौट भएकोमा NAMS DIGITALIZATION गर्दा अभिलेख देखिने सम्म प्रयोजनका लागि यहाँ दर्शाइएको छ ।						

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम
२७			<b>स्वास्थ्य तर्फ</b> 388/2078/3/28, वर्थिङ सेन्टरमा कार्यरत नर्सिङ स्टाफलाई रात्रीकालिन सेवा गरे वापत उल्लेख गरी १३ जना कर्मचारीलाई रु. 213900/- भुक्तानी गरेकोमा ड्युटी रोष्टर समावेश र प्रमाणित नभएकोले खर्च यकिन गर्न नसकिएको रु.	२१३,९००
२८			<b>बढी निकास</b> <b>बढी निकास:</b> अनुदान अन्तर्गत दिइने रकम तोकिए बमोजिम कार्य पुरा गरी प्राप्त विल भरपाईको आधारमा निकास गर्नुपर्ने व्यवस्था छ । कार्यालयले रीता कृषि फार्म विच सम्पन्न सम्झौताको प्रस्तावमा रु. 1 लाख खोर निर्माणमा र रु. 1 लाख वंगुर पाठापाठी खरिदको लागत साझेदारी रहने व्यवस्था छ । फार्मले पेश गरेको विल भरपाईमा वंगुर खरिद रु. 66000/- मात्र रहेकोले सम्झौता भन्दा बढी अनुदान दिएको रु.	३४,०००
२९			<b>सामाजिक सुरक्षा कार्यक्रम</b>	
२९.१			सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत भत्ता वितरण गर्दा सामाजिक सुरक्षा ऐन-२०७५, सामाजिक सुरक्षा नियमावली २०७६, विद्युतिय प्रणालीबाट सामाजिक सुरक्षा भत्ता भुक्तानी रणनीति-२०७४, सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि-२०७७ को प्रावधान बमोजिम गर्नु पर्ने व्यवस्था छ । गाउँपालिकालाई सामाजिक सुरक्षा कार्यक्रमको लागि यो वर्ष नेपाल सरकारबाट रु.६३४६४८४८/- प्राप्त भएकोमा सोही रकम खर्च देखाई आर्थिक विवरण पेश भएको छ । यस सम्बन्धमा देखिएको व्यहोराहरु निम्नानुसार छन:	
२९.२			सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७ को बुँदा नं २१ मा सामाजिक सुरक्षा भत्ता बैंक मार्फत वितरण गर्नुपर्ने व्यवस्था छ । उपरोक्त व्यवस्था विपरित गाउँपालिकाका सबै वडाले ३ चौमासिकको सामाजिक सुरक्षा भत्ता नगद वितरण गरेको हुँदा कार्यविधिको व्यवस्था पालना गरेको देखिएन ।	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम
२९.३			<p><b>एम.आई.एस विवरण :-</b> सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि-२०७७ को परिच्छेद ४ को बुँदा नं १४ मा प्रत्येक स्थानीय तहले प्रविष्ट गरेको अद्यावधिक एम=आई=एस लगतका आधारमा भत्ता रकम निकास पाउने सम्बन्धमा व्यवस्था छ । गाउँपालिकाबाट प्राप्त एम.आई.एस मूल अभिलेखको परिक्षण गर्दा लाभग्राहीहरूको विवरण पूर्ण रूपमा भरेको देखिएन । नमुना छनौट गरी परिक्षण गरिएकोमा केही लाभग्राहीको नागरिकता प्रमाण पत्र नं नभएको, ना=प्र=नं दोहोरिएको वा सो भन्दा बढी रहेको, लाभग्राहीको बाबु, आमा, बाजेको नाम उल्लेख नगरेको, नाम दोहोरो रहेको समेत देखिएकोले मृत्यु भै सकेका सबै लाभग्राहीहरूको लगत कट्टा भए नभएको एकिन गर्न सकिएन । एम=आई=एस विवरण अद्यावधिक नहुँदा एकै नामथर भएको व्यक्तिलाई दोहोरो भत्ता जान सक्ने, मृत्यु भै सकेकालाई भत्ता भुक्तानी हुन सक्ने जोखिम रहेको हुँदा गाउँपालिकाले एम=आई=एस लगत अद्यावधिक गरेरमात्र भत्ता वितरण सम्बन्धी कार्य गर्नुपर्दछ ।</p>	
२९.४			<p>सामाजिक सुरक्षा नियमावली, २०७६ को नियम ४ मा सामाजिक सुरक्षा भत्ता वितरण गर्दा सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउनुपर्ने व्यवस्था छ । नियमको उपनियम क र ख मा अशक्त जेष्ठ नागरिक, अशक्त र असहाय नागरिक, असहाय एकल महिला वा आफ्नो हेरचाह गर्न नसक्ने नागरिक, नेपाल सरकारले तोकेका पाँच वर्ष उमेर पुरा नभएका बालबालिकालाई उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता निजको संरक्षक, माथवर, आमा, बुवा वा स्याहार सुसार गर्ने व्यक्तिलाई दिन सक्ने भनि व्यवस्था छ । पालिकाले विभिन्न समुहको भत्ता वितरण गर्दा लाभग्राही बाहेककालाई हस्ते मार्फत भत्ता भुक्तानी दिएकोमा भत्ता बुझ्ने संरक्षक खुलेको प्रमाण समावेश गरेको पाईएन ।</p>	
२९.५			<p>सामाजिक सुरक्षा नियमावली, २०७६ को नियम ९ अनुसार यस आर्थिक वर्षमा नवीकरण गरिएको लाभग्राहीको विवरण माग गरिएकोमा लेखापरीक्षणमा सोको विवरण पेश हुन नआएकोले यस सम्बन्धमा उल्लेख गर्न सकिएन ।</p>	
२९.६			<p>सामाजिक सुरक्षा नियमावली, २०७६ को नियम १६ मा स्थानीय तहले सामाजिक सुरक्षा भत्ताको लागि नयाँ नाम दर्ता, नविकरण, सामाजिक सुरक्षा भत्ता वितरण गरेको विवरण र त्यस्तो भत्ता बुझिलिनेको नामावली, विविध कारणले एम.आई.एस अभिलेखबाट लगत कट्टा भएका लाभग्राहीको विवरण, स्वेच्छिक रूपमा सामाजिक सुरक्षा भत्ता नलिने घोषणा गरेकाको नाम तथा सम्मान गरिएको लगायको विवरण चौमासिक तथा वार्षिक रूपमा सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । यस्तो विवरण सार्वजनिक गर्दा सम्बन्धित स्थानीय तह तथा वडा कार्यालयमा तथा संभव भएसम्म विद्युतिय प्रणाली मार्फत प्रकाशन गरि सोको जानकारी विभाग तथा प्रदेशको सामाजिक सुरक्षा हेर्ने निकायमा समेत पठाउनुपर्नेमा सो अनुसार गरेको पाईएन ।</p>	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम
२९.७			सामाजिक सुरक्षा नियमावली, २०७६ को नियम २२(१) मा ऐन तथा नियमावली बमोजिम राखिएको अभिलेख तथा सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धमा सम्बन्धित गाँउ कार्यपालिकाका अध्यक्षले निरन्तर अनुगमन गर्नु वा गराउनुपर्ने व्यवस्था छ । अनुगमन विवरण पेश नभएकोले यस सम्बन्धमा एकिन हुन सकेन ।	
२९.८			सामाजिक सुरक्षा नियमावली, २०७६ को नियम २३ मा स्थानीय तहले आफ्नो क्षेत्रभित्र वितरण गरिएको सामाजिक सुरक्षा भत्ताको चौमासिक तथा वार्षिक प्रतिवेदन नियमको अनुसुची ६ को ढाँचामा तयार गरि उपनियम २ मा तोकिएको समयवधि भित्र विभाग तथा प्रदेशको सामाजिक सुरक्षा सम्बन्धि विषय हेर्ने निकायमा पठाउनुपर्ने मा सो अनुसार पठाउने गरेको देखिएन ।	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																																																																																																												
२९.९			<p>सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७ को बुँदा नं ११ मा ऐनको दफा १९ बमोजिम सम्बन्धित स्थानीय तहको अभिलेखबाट हटाउनुपर्ने लाभग्राहीको नाम कार्यालय प्रमुखबाट निर्णय गराई प्रणालीबाट लगत कट्टा गरी स्थानीय तहको मूल अभिलेखमा समेत जनाउनुपर्ने व्यवस्था छ । लेखापरीक्षणको क्रममा पेश भएको लाभग्राहीको लगत कट्टाको विवरणमा तोकिएको प्रकृया पुरा गरि लगत कट्टा गरेको सम्बन्धमा आश्वस्त हुन सकिएन ।</p> <table border="1"> <thead> <tr> <th>समूह</th> <th>वडा १</th> <th>वडा २</th> <th>वडा ३</th> <th>वडा ४</th> <th>वडा ५</th> <th>वडा ६</th> <th>वडा ७</th> <th>वडा ८</th> <th>वडा ९</th> <th>वडा १०</th> <th>जम्मा</th> </tr> </thead> <tbody> <tr> <td>अति अशक्त</td> <td>१</td> <td>२</td> <td>०</td> <td>३</td> <td>०</td> <td>०</td> <td>०</td> <td>१</td> <td>०</td> <td>०</td> <td>७</td> </tr> <tr> <td>जेष्ठ नागरिक एकल महिला</td> <td>०</td> <td>२</td> <td>०</td> <td>१</td> <td>४</td> <td>०</td> <td>२</td> <td>२</td> <td>०</td> <td>३</td> <td>१४</td> </tr> <tr> <td>जेष्ठ नागरिक भत्ता दलित</td> <td>०</td> <td>०</td> <td>०</td> <td>०</td> <td>०</td> <td>०</td> <td>१</td> <td>०</td> <td>०</td> <td>१</td> <td>२</td> </tr> <tr> <td>जेष्ठ नागरिक भत्ता ७० माथि</td> <td>२२</td> <td>२२</td> <td>४</td> <td>२०</td> <td>१८</td> <td>५</td> <td>१३</td> <td>१४</td> <td>३५</td> <td>३७</td> <td>१९०</td> </tr> <tr> <td>दलित बालबालिका</td> <td>१०</td> <td>८</td> <td>०</td> <td>३</td> <td>०</td> <td>६</td> <td>३</td> <td>१</td> <td>०</td> <td>११</td> <td>४२</td> </tr> <tr> <td>पूर्ण अपाङ्गता भत्ता</td> <td>०</td> <td>०</td> <td>०</td> <td>०</td> <td>०</td> <td>०</td> <td>३</td> <td>२</td> <td>०</td> <td>२</td> <td>७</td> </tr> <tr> <td>विधवा</td> <td>३</td> <td>०</td> <td>१</td> <td>१</td> <td>७</td> <td>०</td> <td>१</td> <td>१</td> <td>०</td> <td>२</td> <td>१६</td> </tr> <tr> <td><b>जम्मा</b></td> <td><b>३६</b></td> <td><b>३४</b></td> <td><b>५</b></td> <td><b>२८</b></td> <td><b>२९</b></td> <td><b>११</b></td> <td><b>२३</b></td> <td><b>२१</b></td> <td><b>३५</b></td> <td><b>६५</b></td> <td><b>२७८</b></td> </tr> </tbody> </table>	समूह	वडा १	वडा २	वडा ३	वडा ४	वडा ५	वडा ६	वडा ७	वडा ८	वडा ९	वडा १०	जम्मा	अति अशक्त	१	२	०	३	०	०	०	१	०	०	७	जेष्ठ नागरिक एकल महिला	०	२	०	१	४	०	२	२	०	३	१४	जेष्ठ नागरिक भत्ता दलित	०	०	०	०	०	०	१	०	०	१	२	जेष्ठ नागरिक भत्ता ७० माथि	२२	२२	४	२०	१८	५	१३	१४	३५	३७	१९०	दलित बालबालिका	१०	८	०	३	०	६	३	१	०	११	४२	पूर्ण अपाङ्गता भत्ता	०	०	०	०	०	०	३	२	०	२	७	विधवा	३	०	१	१	७	०	१	१	०	२	१६	<b>जम्मा</b>	<b>३६</b>	<b>३४</b>	<b>५</b>	<b>२८</b>	<b>२९</b>	<b>११</b>	<b>२३</b>	<b>२१</b>	<b>३५</b>	<b>६५</b>	<b>२७८</b>	
समूह	वडा १	वडा २	वडा ३	वडा ४	वडा ५	वडा ६	वडा ७	वडा ८	वडा ९	वडा १०	जम्मा																																																																																																					
अति अशक्त	१	२	०	३	०	०	०	१	०	०	७																																																																																																					
जेष्ठ नागरिक एकल महिला	०	२	०	१	४	०	२	२	०	३	१४																																																																																																					
जेष्ठ नागरिक भत्ता दलित	०	०	०	०	०	०	१	०	०	१	२																																																																																																					
जेष्ठ नागरिक भत्ता ७० माथि	२२	२२	४	२०	१८	५	१३	१४	३५	३७	१९०																																																																																																					
दलित बालबालिका	१०	८	०	३	०	६	३	१	०	११	४२																																																																																																					
पूर्ण अपाङ्गता भत्ता	०	०	०	०	०	०	३	२	०	२	७																																																																																																					
विधवा	३	०	१	१	७	०	१	१	०	२	१६																																																																																																					
<b>जम्मा</b>	<b>३६</b>	<b>३४</b>	<b>५</b>	<b>२८</b>	<b>२९</b>	<b>११</b>	<b>२३</b>	<b>२१</b>	<b>३५</b>	<b>६५</b>	<b>२७८</b>																																																																																																					

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																		
२९.१०			सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७ को बुँदा नं १५(१) मा स्थानीय तहले लाभग्राहीको भत्ता आर्थिक वर्षको प्रत्येक चौमासिकको अन्त्य सम्म भुक्तानी दिनुपर्ने व्यवस्था छ । पालिकाले पहिलो चौमासिकको पेशकी २०७७ असोज २०, २६ र ३० गते दिएकोमा भत्ता वितरण गरि २०७७ फाल्गुन १३, १४ र २४ गते फर्सिएको , दोश्रो चौमासिकको पेशकी २०७७ चैत्र २६ गते पेशकी दिएकोमा भत्ता वितरण गरि २०७८ असार १४ गते फर्सिएको र तेस्रो चौमासिकको पेशकी २०७८ असार १५ मा दिएकोमा भत्ता वितरण गरि २०७८ असार २९ मा पेशकी फर्स्यौट गरेको पाईयो । कार्यविधिले तोकेको समयावधि भित्र प्रथम र दोश्रो चौमासिकको भत्ता वितरण गरेको पाईएन । कार्यविधिमा तोकिएको समयसिमा भित्र लाभग्राहीलाई भत्ता वितरण हुनुपर्दछ ।																			
२९.११			गाउँपालिकाले प्रत्येक वडाको वडा सचिवलाई पेशकी रकम उपलब्ध गराई भत्ता वितरण गरेकोमा तपसिलको वडामा सम्बन्धित लाभग्राहिलाई बुझाएको प्रमाण बेगर खर्च लेखेको रकम सम्बन्धित वडा सचिवबाट असुल गरि संघीय सञ्चित कोष दाखिला गर्नुपर्ने देखिएको रु...																			
			<table border="1"> <thead> <tr> <th>वडा नं</th> <th>वडा सचिवको नाम</th> <th>रकम</th> <th>कैफियत</th> </tr> </thead> <tbody> <tr> <td>८</td> <td>सुनिल रिजाल</td> <td>१२०००</td> <td>प्रथम चौमासिकको भरपाईमा खर्च जनाईएकोमा जेष्ठ नागरिक ७० माथि समुहको भिम प्रसाद अधिकारीलाई भत्ता बुझाएको प्रमाण नदेखिएको ।</td> </tr> <tr> <td rowspan="4">४</td> <td rowspan="4">उर्मिला कुमारी खत्री</td> <td>१२०००</td> <td>दोश्रो चौमासिकको भरपाईमा खर्च जनाईएकोमा जेष्ठ नागरिक ७० माथि समुहको कृष्णमाया राई (५०३६५।४४७)लाई भत्ता बुझाएको प्रमाण नदेखिएको ।</td> </tr> <tr> <td>१२०००</td> <td>दोश्रो चौमासिकको भरपाईमा खर्च जनाईएकोमा जेष्ठ नागरिक ७० माथि समुहको मानवर्ण श्रेष्ठ (३०।५९१)लाई भत्ता बुझाएको प्रमाण नदेखिएको ।</td> </tr> <tr> <td>१२०००</td> <td>दोश्रो चौमासिकको भरपाईमा खर्च जनाईएकोमा जेष्ठ नागरिक ७० माथि समुहको मितुमाया राई (१३३०४४।९६२)लाई भत्ता बुझाएको प्रमाण नदेखिएको ।</td> </tr> <tr> <td>८०००</td> <td>दोश्रो चौमासिकको भरपाईमा खर्च जनाईएकोमा जेष्ठ नागरिक एकल महिला समुहको सुजमाया राई (४९।२७८)लाई भत्ता</td> </tr> </tbody> </table>	वडा नं	वडा सचिवको नाम	रकम	कैफियत	८	सुनिल रिजाल	१२०००	प्रथम चौमासिकको भरपाईमा खर्च जनाईएकोमा जेष्ठ नागरिक ७० माथि समुहको भिम प्रसाद अधिकारीलाई भत्ता बुझाएको प्रमाण नदेखिएको ।	४	उर्मिला कुमारी खत्री	१२०००	दोश्रो चौमासिकको भरपाईमा खर्च जनाईएकोमा जेष्ठ नागरिक ७० माथि समुहको कृष्णमाया राई (५०३६५।४४७)लाई भत्ता बुझाएको प्रमाण नदेखिएको ।	१२०००	दोश्रो चौमासिकको भरपाईमा खर्च जनाईएकोमा जेष्ठ नागरिक ७० माथि समुहको मानवर्ण श्रेष्ठ (३०।५९१)लाई भत्ता बुझाएको प्रमाण नदेखिएको ।	१२०००	दोश्रो चौमासिकको भरपाईमा खर्च जनाईएकोमा जेष्ठ नागरिक ७० माथि समुहको मितुमाया राई (१३३०४४।९६२)लाई भत्ता बुझाएको प्रमाण नदेखिएको ।	८०००	दोश्रो चौमासिकको भरपाईमा खर्च जनाईएकोमा जेष्ठ नागरिक एकल महिला समुहको सुजमाया राई (४९।२७८)लाई भत्ता	
वडा नं	वडा सचिवको नाम	रकम	कैफियत																			
८	सुनिल रिजाल	१२०००	प्रथम चौमासिकको भरपाईमा खर्च जनाईएकोमा जेष्ठ नागरिक ७० माथि समुहको भिम प्रसाद अधिकारीलाई भत्ता बुझाएको प्रमाण नदेखिएको ।																			
४	उर्मिला कुमारी खत्री	१२०००	दोश्रो चौमासिकको भरपाईमा खर्च जनाईएकोमा जेष्ठ नागरिक ७० माथि समुहको कृष्णमाया राई (५०३६५।४४७)लाई भत्ता बुझाएको प्रमाण नदेखिएको ।																			
		१२०००	दोश्रो चौमासिकको भरपाईमा खर्च जनाईएकोमा जेष्ठ नागरिक ७० माथि समुहको मानवर्ण श्रेष्ठ (३०।५९१)लाई भत्ता बुझाएको प्रमाण नदेखिएको ।																			
		१२०००	दोश्रो चौमासिकको भरपाईमा खर्च जनाईएकोमा जेष्ठ नागरिक ७० माथि समुहको मितुमाया राई (१३३०४४।९६२)लाई भत्ता बुझाएको प्रमाण नदेखिएको ।																			
		८०००	दोश्रो चौमासिकको भरपाईमा खर्च जनाईएकोमा जेष्ठ नागरिक एकल महिला समुहको सुजमाया राई (४९।२७८)लाई भत्ता																			

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय					बेरुजु रकम		
						बुझाएको प्रमाण नदेखिएको ।				
			जम्मा	56000						
			कार्यालयको मिति २०७७।७।२२ को च न ८९७ बाट अनुरोध भइ आएकोमा कार्यालयको २०७९।२।१३ को निर्णयबाट प्रतिक्रिया उपर कारवाही हुँदा यस बुँदामा रहेको रु 56000 फछ्यौट भएकोमा NAMS DIGITALIZATION गर्दा अभिलेख देखिने सम्म प्रयोजनका लागि यहाँ दर्शाइएको छ ।							
२९.१२			सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७ को बुँदा नं ९ मा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको योग्यता सम्बन्धमा व्यवस्था छ साथै सामाजिक सुरक्षा नियमावली २०७६ को नियम १३ मा सामाजिक सुरक्षा पाईरहेका व्यक्तिको नाम हटाउने र उपनियम ४ मा ऐन विपरित हुने गरि भत्ता लिएको पाईएमा सरकारी बाँकी सरह असुल गर्नुपर्ने सम्बन्धि व्यवस्था छ । गाउँपालिकाबाट प्रथम चौमासिकमा हातले लाभग्राहीको नाम लेखि भत्ता वितरण गरेकोले दोहोरो भत्ता वितरण भए नभएको सम्बन्धमा एकिन गर्न सकिएन। दोश्रो र तेश्रो चौमासिकमा वितरण गरिएको भर्पाई र पालिकाबाट पेश भएको लगतकट्टा विवरणलाई आधारमा मानी नमुना छनौट गरि परीक्षण गर्दा निम्नानुसारको लाभग्राहीलाई पाउने रकम भन्दा बढी रकम भुक्तानी दिएको देखिन आएकोले थप छानबीन गरी असुल गर्नुपर्ने देखिएको रु...						४४५,६००	
			वडा नं	लाभग्राहीको नाम	समुह	ना प्र नं	पाउने	दिएको	बढी	कैफियत
			१	रत्नमाया बि क	जेष्ठ ७० माथि	१३३०४३।०५५	०	१२०००	१२०००	दोश्रो चौमासिकमा मृत्यु जनाई रकम फिर्ता भएकोमा तेश्रो चौमासिकमा भुक्तानी बुझ्ने प्रेम ब बिक
			१	मन कुमारी राई	जेष्ठ ७० माथि	४०२५	२४०००	४८०००	२४०००	दोश्रो र तेश्रो चौमासिकमा दोहोरो
			१	दरीका।द्वारिका राई	विधवा	१३३०४३	८०००	१६०००	८०००	दोश्रो चौमासिकमा दोहोरो-भत्ता बुझ्ने युवराज राई
			१	कविता तामाङ	विधवा	१३१०४३।	०	८०००	८०००	दोश्रो विवाह जनाई लगत कट्टा २०७७।७।३ मा भएकोमा

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय							बेरुजु रकम
					२२५					
			२	फुलमाया तामाङ	जेष्ठ ७० माथि	४२८।१५३६	१२०००	२४०००	१२०००	दोश्रो चौमासिकमा दोहोरो भत्ता बुझ्ने नानीमाया तामाङ
			२	सुकुमाया मगर	जेष्ठ ७० माथि	१९६।१४५	१२०००	२४०००	१२०००	दोश्रो चौमासिकमा दोहोरो
			३	चन्द्र बहादुर बिक	जेष्ठ ७० माथि	३५६।१२७४ र ३४६। १२७४	०	३६०००	३६०००	मृत्यु जनाई लगत कट्टा २०७७।३।२९ मा भएकोमा एम.आ.एस विवरण परिक्षण गर्दा बाबुको नाम एकै रहेको र ३ वटै चौमासिक बढी भुक्तानी दिएको
			४	रण बहादुर राई	जेष्ठ ७० माथि	३८३।८३८	०	२४०००	२४०००	मृत्यु जनाई लगत कट्टा २०७६।२।१२ मा भएकोमा प्रथम र दोश्रो चौमासिकमा बढि भत्ता बुझ्ने चन्द्र बहादुर राई
			४	मान बहादुर थापा मगर	जेष्ठ ७० माथि	४२४।८९६	०	३६०००	३६०००	मृत्यु जनाई लगत कट्टा २०७७।१।१५ मा भएकोमा ३ वटै चौमासिकमा बढि भत्ता बुझ्ने पुण्डरी थापा मगर
			४	रैकर्ण राई	जेष्ठ ७० माथि	२०२५।४१३	०	३६०००	३६०००	मृत्यु जनाई लगत कट्टा २०७७।३।१२ मा भएकोमा ३ वटै चौमासिकमा बढि भत्ता बुझ्ने बिर बहादुर राई
			४	गोठे तामाङ	जेष्ठ ७० माथि	८२७	०	३६०००	३६०००	मृत्यु जनाई लगत कट्टा २०७६।१२।९ मा भएकोमा ३ वटै चौमासिकमा बढि भत्ता बुझ्ने नन्दे तामाङ
			४	ईश्वरी श्रेष्ठ	विधवा	१३३०४४। ५६९	०	१६०००	१६०००	मृत्यु जनाई लगत कट्टा २०७६।५।९ मा भएकोमा ३ वटै चौमासिकमा बढि भत्ता बुझ्ने सर्वनाम श्रेष्ठ र चक्र बहादुर श्रेष्ठ

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय							बेरुजु रकम
			५	धनमाया तामाङ	जेष्ठ ७० माथि	२७८९। ९५९५	२४०००	४८०००	२४०००	दोश्रो र तेस्रो चौमासिकमा दोहोरो
			५	रुवी तामाङ	जेष्ठ ७० माथि	८४।५६०	०	९२०००	९२०००	मृत्यु जनाई लगत कट्टा २०७७।७।९ मा भएकोमा दोश्रो चौमासिक बढी भुक्तानी
			५	सुनमाया कामी	जेष्ठ ७० माथि	८९।३५	०	९२०००	९२०००	मृत्यु जनाई लगत कट्टा २०७७।७।९ मा भएकोमा दोश्रो चौमासिक बढी भुक्तानी
			६	कृष्ण पुलामी मगर	जेष्ठ ७० माथि	२।९९९४	०	९२०००	९२०००	मृत्यु जनाई लगत कट्टा २०७७।७।९ मा भएकोमा दोश्रो चौमासिक बढी भुक्तानी भत्ता बुझ्ने अम्बा ब पुलामी
			६	बुद्धिमान सार्की	जेष्ठ ७० माथि	२९३३। ९०५२	०	९२०००	९२०००	मृत्यु जनाई लगत कट्टा २०७७।८।२ मा भएकोमा दोश्रो चौमासिक पुरै भुक्तानी भत्ता बुझ्ने देवीमाया सार्की
			७	बल बहादुर कट्टवाल र वल बहादुर कट्टवाल	जेष्ठ ७० माथि	५९२२६। ७९९४	२४०००	४८०००	२४०००	दोश्रो र तेस्रो चौमासिक दोहोरो भत्ता बुझ्ने आफैं र पार्वती कट्टवाल
			७	प्रतिका बिक	दलित पोषण	२०७४।७।९२	९६००	३२००	९६००	दोश्रो चौमासिक दोहोरो भत्ता बुझ्ने दिलिप घताल
			८	लेख कुमारी अधिकारी	अति अशक्त	९३९०४६। ९९८	०	३०४००	३०४००	मृत्यु जनाई लगत कट्टा २०७२।५।९६ मा भएकोमा प्रथम चौमासिकमा रु६४००। दोश्रो र तेस्रोमा रु९२०००। भुक्तानी
			८	अरुण बिक	दलित पोषण	२०७९।७।२२	०	९६००	९६००	५ वर्ष उमेर पुरा भएकालाई भत्ता वितरण प्रथम चौमासिक

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	लिलामाया कटुवाल	जेष्ठ नागरिक एम	४४५६। १४६५	१६०००	३२०००	१६०००	दोश्रो र तेस्रो चौमासिक दोहोरो	बेरुजु रकम
			८	दिल माया कार्की	विधवा	१७९।५१२	१६०००	३२०००	१६०००	दोश्रो र तेस्रो चौमासिक दोहोरो	
			१०	जगमाया सुवेदी। जयमाया सुवेदी	जेष्ठ नागरिक ७० माथि	२३५।९१२	२४०००	४८०००	२४०००	दोश्रो र तेस्रो चौमासिक दोहोरो एकै नागरिकता नं रहेको	
			<b>जम्मा</b>						<b>४४५६००</b>		
			उपरोक्तानुसार देखिएका कैफियतहरुमा सुधार गरि सामाजिक सुरक्षा ऐन, २०७५, सामाजिक सुरक्षा नियमावली, २०७६ र सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७ मा तोकिएका आधार र प्रकृया पुरा गरेर मात्र खर्च गर्नुपर्दछ ।								
३०			<b>प्रधानमन्त्री रोजगार कार्यक्रम</b>								
३०.१			स्थानीय तहमा सूचीकृत बेरोजगार व्यक्तिलाई न्यूनतम रोजगारी प्रत्याभूत गराउन एवं सामूदायिक पूर्वाधारहरुको विकास मार्फत नागरिकको जीवनयापनमा सुधार ल्याउने उद्देश्यले स्थानीयतहभित्र प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा रहेको छ । यस कार्यक्रम अन्तर्गत पालिका भित्रका <b>सबै वडामा</b> मोटरबाटो निर्माण, स्तरोन्नती, सोलिड, पहिरो नियन्त्रण, सिंचाई संरचना मर्मत लगायतका कार्यक्रम सञ्चालन गरी यस वर्ष २८०७ जनालाई रोजगारी उपलब्ध गराई रु.१९३६०४९२/- खर्च गरेको पाईयो । लक्षित वर्गलाई <b>२ देखि ३१</b> दिनसम्म रोजगारी उपलब्ध गराई श्रमिक ज्यालामा रु.१८३०२२२४/-, प्रशासनिक र कार्यक्रम खर्चमा रु.१०५४२६८/- खर्च गरी लक्षित वर्गमा अल्पकालीन रोजगारी सृजना भए तापनि कामको दीगोपना तथा दीर्घकालीन रोजगारी सृजना भएको देखिंदैन ।								

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम
३०.२			नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको च.नं.PMEP।१९९ २०७७।९।१३ को पत्रको बुँदा नं २ र ३ अनुसार पहिलो प्राथमिकिकरणमा परेका बेरोजगारलाई न्युनतम १०० दिन कार्य गराई दैनिक रु.५१७/- का दरले ज्याला भुक्तानी गर्नुपर्नेमा यस कार्यक्रम अन्तर्गत संचालन भएका योजनाहरूमा डोर हाजिर बाट २ देखि ३१ दिन सम्म कार्य गराई श्रमिकलाई रु.५१७/- को दरले ज्याला भुक्तानी गरेको पाइयो । सशर्त अनुदान स्वरुप प्राप्त बजेट खर्च गर्दा तोकिएको शर्तको पालना गर्नुपर्दछ ।	
३०.३			कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना (सञ्चालन तथा व्यवस्थापन)कार्यविधि, २०७७ को परिच्छेद ५, बुँदा नं १८(१)मा श्रमिक ज्याला भुक्तानी गर्दा रोजगार उपभोक्ता समितिको निर्णय र हाजिरी अनुसार वडा अध्यक्षको सिफारिस अनुसार बैंक खातामार्फत रकम भुक्तानी गर्नुपर्ने व्यवस्था छ । कार्यविधिको उपदफा २ मा बैंक शाखा नपुगेको विशेष अवस्थामा स्थानीय तहले निर्णय गरि नगर्दै वितरण गर्न पाउने समेत व्यवस्था छ । पालिकाले यस कार्यक्रम अन्तर्गत संचालन भएको योजनाको श्रमिक ज्याला भुक्तानी दिँदा वडाले संलग्न गरी पेश गरेको डोर हाजिरलाई भुक्तानीको आधार मानी श्रमिक ज्याला निकासी दिएकोमा श्रमिकलाई ज्याला बुझाएको छुट्टै भर्पति संलग्न गरेको देखिएन ।  कार्यालयको मिति २०७८।७।२२ को अनुरोध र प्रतिक्रिया प्राप्त भइ कार्यालयको २०७९।२।१३ को निर्णय अनुसार फछ्यौट भएकोमा NAMS DIGITALIZATION गर्दा अभिलेख देखिने सम्म प्रयोजनका लागि यहाँ दर्शाइएको छ ।	
३०.४			<b>410-2078/3/30</b> , योजनामा रकम खर्च गर्दा स्वीकृत बजेटको सीमा भित्र रही खर्च गर्नुपर्ने व्यवस्था छ । डम्फुपार्क (गोलो) योजनामा रु. 300000/- मात्र बजेट स्वीकृत भएकोमा उक्त योजनाको कार्य गराई रकम भुक्तानी गर्दा प्रधानमन्त्री रोजगार योजनाको ज्यालाबाट रु. 700000/- समेत रु.1000000/- भुक्तानी गरेको पाइयो । योजनामा स्वीकृत बजेटलाई संशोधन वेगर बढी खर्च गरेको रु.  कार्यालयको मिति २०७८।७।२२ को अनुरोध र प्रतिक्रिया प्राप्त भइ कार्यालयको २०७९।२।१३ को निर्णय अनुसार रु ७००००० मा फछ्यौट भएकोमा NAMS DIGITALIZATION गर्दा अभिलेख देखिने सम्म प्रयोजनका लागि यहाँ दर्शाइएको छ ।	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम
३०.५			<p><b>लागत साझेदारी र खर्च अवस्था: 408/2078/3,</b> प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रकम भुक्तानी गर्दा सूचीकृत वेरोजगारहरुलाई तोकिएको कार्य दिनको आधारमा भुक्तानी गर्नुपर्ने व्यवस्था छ । कार्यालयले सुनकोशी-9 भित्रका सडकको मर्मत संभारमा कार्यको कूल लागत अनुमान मध्ये उपभोक्ताले व्यहोर्नुपर्ने अंशको लागत प्रधानमन्त्री रोजगार कार्यक्रममा प्राप्त गरेको रु.788914/- बाट सोही योजनाको लागि खर्च गर्ने गरी ज्याला तर्फको खर्चमा उल्लेख गरेको छ । योजनाको काममा सूचीकृत वेरोजगारको रकम खर्च गर्नु अगावै निजहरुले सो योजनामा आफ्नो पारिश्रमिक भुक्तानी गर्ने गरी निर्णय वा सहमति वेगर रु.788914/- भरपाई (मष्टरोल) समावेश गरेको आधारमा योजना लागतमा समावेश गरेको पाइयो । सम्बन्धित लाभग्राहीको खातामा नै भुक्तानी गर्नुपर्ने रकम स्वीकृति वेगर योजनामा थप गरी खर्च गरेकोले लागत साझेदारीबाट योजना संचालन गरेको मान्ने आधार देखिएन रु.</p> <p>कार्यालयको मिति २०७८।७।२२ को अनुरोध र प्रतिक्रिया प्राप्त भइ कार्यालयको २०७९।२।१३ को निर्णय अनुसार रु ७८८९१४ मा फछ्यौट भएकोमा NAMS DIGITALIZATION गर्दा अभिलेख देखिने सम्म प्रयोजनका लागि यहाँ दर्शाइएको छ ।</p>	
३१			<p><b>गरिवसंग विशेश्वर कार्यक्रमतर्फ</b></p> <p><b>कारोबार:-</b> भौ.नं. ६-२०७८।३।१५ स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम स्थानीय निकायले कारोवार संचालन गर्दा तोकिए बमोजिमकम कार्यविधि।मापदण्ड तयार गरि कारोवार संचालन गर्नुपर्ने व्यवस्था छ । गाउँपालिकाले यस कार्यक्रमबाट शक्तिशाली हरियाली समुहलाई बाख्रापालन गर्न रु.३०००००/- बिउपूँजी अनुदान दिएकोमा बिउपूँजी कोष संचालन कार्यविधि तयार गरी स्वीकृत गरेको पाईएन । बिउपूँजी प्राप्त गर्ने संस्थाले उक्त रकमबाट लगानी गरी फिर्ता गर्ने अविधि र ब्याज सम्बन्धमा नखुलेकोले यस सम्बन्धि कारोवार व्यवस्थित गर्न बिउपूँजी कोष संचालन कार्यविधि तयार गरी लागु गर्नु पर्दछ ।</p>	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम
३२			<p><b>गाउँ सभाबाट स्वीकृत वेगरको कार्यक्रम खर्च</b></p> <p><b>गाउँ सभाबाट स्वीकृत वेगरको कार्यक्रम खर्च:</b> स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ७३(७) मा कार्यपालिकाले सभाबाट स्वीकृत सीमा र शिर्षक बाहिर गई बजेट खर्च गर्न पाउने छैन भन्ने व्यवस्था छ । गाउँ कार्यपालिकाका अध्यक्ष र हेल्मेटास नेपाल विच २०७७।६।२९ देखि २०७७।८।७ सम्म संचालन गर्ने गरी प्रयास नेपालको सहयोगमा कोभिड-१९ बाट प्रभावित नागरिकहरुको लागि रु. ५१२४०००/- को विभिन्न कार्यक्रम संचालन गरी सम्झौता गरेको आधार यो वर्ष उक्त रकम खर्च गरेकोमा गाउँ सभाबाट सो कार्यक्रम र खर्च अनुमोदन गराएको पाइएन रु.</p> <p>कार्यालयको मिति २०७८।७।२२ को अनुरोध र प्रतिक्रिया प्राप्त भइ कार्यालयको २०७९।२।१३ को निर्णय अनुसार रु ५९२४००० मा फछ्यौट भएकोमा NAMS DIGITALIZATION गर्दा अभिलेख देखिने सम्म प्रयोजनका लागि यहाँ दर्शाइएको छ ।</p>	
३३			<p><b>२०/२०७७/१०/११</b>, उपरोक्तानुसारको सम्झौता अन्तर्गत कृषिशाखामा माटो परीक्षण समेत ल्याव स्थापना गर्ने गरी २०७७।१०।११ मा रु. ४४९५२५/- मूल्यका विभिन्न ल्याव सामग्री खरिद गरेकोमा र जिन्सी दाखिला गरी भुक्तानी गरेको छ । सामग्रीहरु जडान गरी ल्याव परीक्षणको कार्य र सेवा प्रारम्भ नभएकोले खर्चको प्रभावकारीता देखिएन । उद्देश्य बमोजिमको कार्य गर्नुपर्दछ ।</p>	
३४			<p><b>२९/२०७७/११</b>, पशुपंक्षी वितरण गर्दा पशुस्वास्थ्य जाँच गर्नुपर्ने व्यवस्था छ । सम्झौतामा वंगुरको पाठापाठी वितरण तर्फ प्रति समुह १ लाखको दर (१२ घरधुरी) ले रकम उपलब्ध गराउने कार्यक्रम रहेकोमा उक्त कार्यक्रम संचालन गर्दा कार्यालयले डि.वि.खत्री एग्रीकल्चर प्रा.लि.बाट ४० वटा वंगुरका पाठापाठी खरिद गरी रु. ३०००००/- भुक्तानी गरेकोमा वितरण गरिने वंगुरको स्वास्थ्य जाँच वेगर नै खरिद गरेकोले वितरण गरिएका पाठापाठी स्वास्थ्य रहेको मान्ने आधार देखिएन । स्वास्थ्य परीक्षण गराएर मात्र पशु वितरण कार्य गर्नुपर्दछ ।</p>	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम
३५			<p><b>कार्यक्रम सञ्चालन खर्च</b></p> <p><b>कार्यक्रम संचालन खर्च:</b> हेल्मेटास नेपाल र गाउँपालिका विच सम्पन्न सम्झौतामा रहेको ढुवानी कार्यक्रममा रहेको रु. 120000/- कृषि विकास समितिको २०७७।७।२५ को निर्णयबाट वेगर वितरण तर्फको रु. 100000/- र सूचना प्रवाहको रु. 34000/- समेतलाई थोपा सिचाई र ढुवानी तर्फ रकमान्तर गरी खर्च गर्ने र अनुमोदनको लागि गाउँ सभा पेश गर्ने निर्णय गरी खर्च गरेकोमा उक्त खर्च (रकमान्तरको) अनुमोदन गाउँ सभाबाट भएको प्रमाण पेश हुनुपर्ने रु.</p> <p>कार्यालयको मिति २०७८।७।२२ को अनुरोध र प्रतिक्रिया प्राप्त भइ कार्यालयको २०७९।२।१३ को निर्णय अनुसार रु ३४००० मा फर्क्याउट भएकोमा NAMS DIGITALIZATION गर्दा अभिलेख देखिने सम्म प्रयोजनका लागि यहाँ दर्शाइएको छ ।</p>	
३६			<p><b>अनुदान लाभग्राही छनौट</b></p> <p><b>अनुदान लाभग्राही छनौट:</b> अनुदान वितरण गरिने कार्यक्रममा लाभग्राहीको छनौट गर्दा स्वीकृत सम्झौता र आधारबाट गर्नुपर्ने व्यवस्था छ । प्रयास नेपाल (हेल्मेटास) र गाउँपालिका विच भएको सम्झौतामा युवा, वैदेशिक रोजगारबाट फर्किएका तथा महिलाहरूले स्थानीय तहमा कृषि उद्यम संचालन गर्न छुट्याएको रकमबाट कार्यक्रम संचालन गर्दा डिवि खत्रि एग्रीकल्चर प्रा.लि.लाई बाख्रा फर्म विकास कार्यक्रमबाट रु.100000/- भुक्तानी गरेको पाइयो । उक्त फर्मले यस कार्यालयलाई वंगुर पाठापाठी वितरणका लागि रु. 300000/- को वंगुर विक्रि गरेको समेत पाइएकोले एकै व्यक्तिलाई गा.पा.ले वंगुर श्रोत व्यक्तिलाई बाख्रा फर्म विकासको अनुदान दिएको छ । अनुदान रकम उपलब्ध गराउदा तोकिएको आधारमा छनौट गरी लक्षित समसहलाई मात्र उपलब्ध गराउनुपर्दछ ।</p>	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम												
३७			<p><b>फिल्ड भत्ता</b></p> <p><b>फिल्ड भत्ता:</b> नेपाल सरकारले २०७६।४।१ देखि लागु हुने गरी संघ, प्रदेश तथा स्थानीय तहका कर्मचारीहरुको तलव भत्ता सम्बन्धी व्यवस्था गरेको छ । अर्थ मन्त्रालयबाट प्रकाशित तलवमान सम्बन्धी सूचनामा स्थानीय तहमा कार्यरत कर्मचारीलाई थप फिल्ड भत्ताको व्यवस्था रहेको पाइएन । पालिकाले स्वास्थ्य शाखातर्फ कार्यरत निम्नानुसारका कर्मचारीलाई मासिक स्थानीय भत्ताको अतिरिक्त फिल्ड भत्ता उल्लेख गरी यो वर्ष रु. ५४०००/- भुक्तानी गरेको छ । स्थानीय तहमा समायोजन भै स्थानीय भत्ता पाइरहेका कर्मचारीलाई थप फिल्ड भत्ता भुक्तानी गरेकोले उक्त रकम पाउने आधार प्रमाण पेश हुनुपर्ने अन्यथा दोहोरो भत्ता रकम असुल हुनुपर्दछ रु.</p> <table border="1" data-bbox="891 502 1545 837"> <thead> <tr> <th>नाम/पद</th> <th>मासिक फिल्ड भत्ता दर</th> <th>भुक्तानी रकम</th> </tr> </thead> <tbody> <tr> <td>प.हे.न. कर्णमाया गिरी</td> <td>२२५०</td> <td>२७०००</td> </tr> <tr> <td>प.हे.न. लसाङ तामाङ</td> <td>२२५०</td> <td>२७०००</td> </tr> <tr> <td><b>जम्मा</b></td> <td></td> <td><b>५४०००</b></td> </tr> </tbody> </table>	नाम/पद	मासिक फिल्ड भत्ता दर	भुक्तानी रकम	प.हे.न. कर्णमाया गिरी	२२५०	२७०००	प.हे.न. लसाङ तामाङ	२२५०	२७०००	<b>जम्मा</b>		<b>५४०००</b>	५४,०००
नाम/पद	मासिक फिल्ड भत्ता दर	भुक्तानी रकम														
प.हे.न. कर्णमाया गिरी	२२५०	२७०००														
प.हे.न. लसाङ तामाङ	२२५०	२७०००														
<b>जम्मा</b>		<b>५४०००</b>														

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम
३८			<p><b>बान्द्रे सिस्नेरी सडक योजना</b></p> <p><b>बान्द्रे सिस्नेरी सडक योजना:</b> प्रदेश सरकारको रु. ५० लाख तथा गाउँपालिकाको रु. ४० लाख समेतको समपुरक अनुदानबाट कार्य गर्ने गरी सडक निर्माण कार्यको डिपिआर तयार नगरी गाउँपालिकाले रु. ८९९९,५८२।४५ लागत अनुमान स्वीकृत गरी ठेक्काको माध्यमबाट कार्य गराउन निर्माण व्यवसायी भरोसा कन्ट्रक्सनसँग २०७७।८।९ मा सम्झौता भई महिना भित्र कार्य सम्पन्न गर्ने गरी रु. ३२९८४६४।५६ मा खरिद सम्झौता भएको यो निर्माण कार्यमा देखिएका व्यहोराहरु:</p> <p>(क) <b>कामको वीमा:</b> सार्वजनिक खरिद नियमावली २०६४ को नियम ११२ मा दश लाख भन्दा बढीको निर्माण कार्य गराउदा निर्माण व्यवसायीलाई कार्य स्थल सुम्पिएको दिन देखि त्रुटि सच्याउने अवधि सम्मको सम्पूर्ण क्षति व्यहोर्ने गरी वीमा गराएर काम गराउनुपर्ने व्यवस्था रहेको छ । यो निर्माण कार्यमा निर्माण व्यवसायीसँग भएको सम्झौता वीमा वापत रु. ७५ हजार राखी सम्झौता भएतापनि कामको वीमा गराएको पाइएन</p> <p>(ख) <b>घटी अवधिको कार्य सम्पादन जमानत:</b> सार्वजनिक खरिद नियमावली २०६४ को नियम ११० मा खरिद सम्झौता गर्दा निर्माण व्यवसायीले कामको त्रुटि सच्याउने अवधि भन्दा १ महिना बढी अवधिको सम्मको कार्य सम्पादन जमानत पेश गर्नुपर्ने व्यवस्था छ । यो ठेक्काको २०७७।९।८ मा सम्झौता गर्दा पेश गरेको रु. २२००००। को कार्य सम्पादन जमानतको अवधि २०७८।३।८ सम्म मात्र रहेको छ । निर्माण व्यवसायीसँग भएको सम्झौतामा कार्य अवधि २०७८। जेष्ठसम्म तोकिएको र २०७८। २।५ मा अन्तिम विलको लागि काम नापजाँच कार्यालयले निर्माणको काम २०७८ जेष्ठमा मात्र पुरा भएकोमा उक्त अवधि पश्चात त्रुटि सच्याउने अवधि शुरु हुने र सोको अवधि १ वर्ष सम्म रहनेमा कार्य सम्पादन जमानतको अवधि उक्त अवधिलाई समेट्ने गरी नियमानुसार नभएकोले घटी अवधिको जमानत मात्र लिई कार्य गराई भुक्तानी गरेकोले नियममा तोकिएको अवधि समेटिएको कार्य सम्पादन जमानतको अवधि थप गरी पेश गरेको प्रमाण पेश हुनपर्ने रु.</p> <p>कार्यालयको मिति २०७८।७।२२ को अनुरोध र प्रतिक्रिया प्राप्त भई कार्यालयको २०७९।२।१३ को निर्णय अनुसार रु २२००००० मा फछर्योट भएकोमा NAMS DIGITALIZATION गर्दा अभिलेख देखिने सम्म प्रयोजनका लागि यहाँ दर्शाइएको छ ।</p>	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम
३९			<p><b>कामको नापजाँच र भुक्तानी</b></p> <p><b>कामको नापजाँच र भुक्तानी:</b> सार्वजनिक खरिद नियमावली २०६४ को नियम ११८ मा खरिद सम्झौताको वखत पूर्वानुमान नगरिएको परिस्थिति कार्यान्वयनको क्रममा सृजना भएका ऐनको दफा ५४ मा तोकिएका पदाधिकारीले भरिएसन जारी गर्न सक्ने व्यवस्था छ । नियम २३ मा कामको नापी गर्दा स्पेसिफिकेशन तोकिएकोमा सोही आधारमा नापजाँच गर्नुपर्ने व्यवस्था छ । यो सडको कार्य गर्न लागत अनुमान तयार गर्दा सडकोको चेनेज ०+०००...१+२०० सम्मको क्षेत्रमा कटिडको कार्य गर्ने गरी ३ प्रकारको माटोको परिमाण राखी सम्झौता भएको पाइयो । सडकोको डिपिआर नगरी ३ प्रकारका माटो कटिडको परिमाण कायम गरेको कारण स्पष्ट देखिएन । नयाँ सडकोको ट्रयाक कटिड गरी कामको भुक्तानी गरेकोमा माटो कटिड परिमाण नापजाँच Xsectional drawing समावेश नगरी गणना गरिएको छ । निर्माण व्यवसायीलाई दिएको माटोको परिमाण ०+०००...१+२०० सम्म १५३६०.३९ घ.मी. रहेकोमा भेरिएसन वेगर अन्तिम विलसम्म ०+०००...०+८४० सम्मको मात्र कटिड गरी १६९३९.६९ घ.मी.को भुक्तानी गरेको पाइयो ।</p>	
४०			<p><b>बढी व्ययभार</b></p> <p><b>बढी व्ययभार:</b> निर्माण व्यवसायीको काम चालु रहेकै अवस्थामा २०७८।१।१८ को कार्यपालिकाको बैठक नं. ९२ बाट (प्रस्ताव नं. २८८) निर्माण व्यवसायीको सम्झौता परिमाणको काम पुरा भएको सडको बाँकी काम यसै वर्ष भित्र गरिसक्नुपर्ने कोरोना कहर र बोलपत्र आह्वान गर्ने समय अभाव रहेको विषम परिस्थिति रहेको देखाई सो योजनाको बाँकी रकमबाट उपभोक्ता समिति मार्फत गाउँपालिकाको प्रचलित दररेट काम गराई प्राविधिक मूल्याङ्कन बमोजिम हुने रकम भुक्तानी दिने गरी कार्य गराउने निर्णय गरेको छ । उपभोक्ता समितिलाई ०+००...०+५०० सम्म ८२६५ घमी मेशिनद्वारा कटिड गर्ने जिल्ला दररेटबाट गरेको पाइयो । सम्झौता गरी समितिलाई २०७८।२।२५ मा रु. १५७५०००। पेशकी दिएको छ । लागत अनुमानमा मूअकर समेतको रकम समावेश गरी सम्झौता गरेको र उपभोक्ता समितिले ठेक्काबाट कार्य गर्ने निर्माण व्यवसायीकै एक्साभेटरबाट कार्य गराएको कर विजक समावेश गरी ०+०००...०+१८० सम्मको ३५२०.८० घमीको रु. १७५२६२९। को विल पेश गरेको आधारमा रु. ३९४०९३। पेशकी फछ्यौट गरी बाँकी रकम रु. १४३८६९६। भुक्तानी गरेको पाइयो । ठेक्कापट्टा भै प्रतिस्पर्धाबाट काम गराइएको काममा रकम बचत भएको आधार देखाई उपभोक्ता समिति गठन गरी निर्माण व्यवसायीकै मेशिन प्रयोग गरी उपभोक्ता समितिलाई पेशकी दिई काम गराएर भुक्तानी गर्नले निर्माण व्यवसायीसँग कार्य गराउदा प्रति किमि रु. ३८३९५०४। परेकोमा उपभोक्ता समितिबाट कार्य गराई प्रति किमि रु. ९७३६८२७। का दरले कटिडको काम गराई खर्च गरेको र वर्ष सम्म काम गर्न तोकिएको क्षेत्रभित्र काम सम्पन्न समेत नभएकोले बढी पारी घटिमात्र काम गराएको रु.</p>	१,७५२,६२९

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम
४१			<p><b>गा.पा. विद्युतीकरणतर्फ</b></p> <p><b>स्पेसिफिकेशन गुणस्तर परीक्षण र कामको अवस्था:</b> २७१।०७८।३।२६, ३१।२०७८।३।२६, सार्वजनिक खरिद नियमावली २०६४ को नियम १२३ बमोजिम रनिड विलको भुक्तानी गर्दा सम्झौताको शर्त अनुसार सम्पन्न कामको नापजाँच गरी नापी कितावमा प्रमाणित कामको मात्र भुक्तानी गर्नुपर्ने व्यवस्था छ । कार्यालय अन्तर्गत संचालित गा.पा. विद्युतीकरणको कार्य गर्ने निर्माण व्यवसायीसँग भएको खरिद सम्झौताको शर्तमा निर्माण व्यवसायीले सप्लाई गर्ने, पोल, तार, तथा ट्रान्सफर समेतको गुणस्तर परीक्षण सम्बन्धी कार्य नेपाल विद्युत प्राधिकरणबाट समेत गराउनुपर्ने गरी सम्झौता भएको छ । कार्यालयले यो वर्ष निर्माण व्यवसायी सोहन कन्ट्रक्सनको प्रथम रनिड विलबाट रु. १३१९९५८४। भुक्तानी गरेकोमा २०० थान पोल ३६ किमि तार र १००, ५० र २५ केभिएका क्रमश १, ५ र २ वटा ट्रान्सफरमरहरु समेत सप्लाई गरी भुक्तानी गरेकोमा पोल भगवती स्टिल, इन्ड्रसीज र तार प्रिमियर वायर प्रालिबाट गा.पा. इन्जिनियरिङ कम्पनीको प्रतिनिधि र निर्माण व्यवसायीको प्रतिनिधिमात्रको रोहवरमा फ्रेक्ट्रीमा निरीक्षण गरेको आधारबाट ने.वि. प्राधिकरणबाट गुणस्तर परीक्षण नगरी तथा ट्रान्सफरको उत्पादन कम्पनी समेत नखुलेको र विद्युत प्राधिकरणको परीक्षण वेगर रु. ३१६००००। समेत जम्मा रु. १०१२००००। को कामको भुक्तानी गरेको पाइयो । सम्झौताको शर्त पुरा नगरी गुणस्तर परीक्षण वेगर भुक्तानी दिएकोले सम्झौता अनुसारको गुणस्तर परीक्षणको पुरै प्रमाण लिएर मात्र बाँकी कामको भुक्तानी गर्नुपर्दछ ।</p>	
४२			<p><b>बीमा</b></p> <p><b>वीमा:</b> सार्वजनिक खरिद नियमावली २०६४ को नियम ११२ मा दश लाख भन्दा बढीको निर्माण कार्यको वीमा गराई पेश गर्नुपर्ने व्यवस्था छ । निर्माण व्यवसायी सोहन कन्ट्रक्सनसँग भएको सम्झौताको विओक्युमा रु. ६९२०००। को व्यवस्था गरी सम्झौता भएकोमा यो वर्ष सम्मको कामको वीमा गराई प्रोलिसि पेश गरेको पाइएन । सम्झौताको शर्त र नियमानुसार वीमा गराएर मात्र बाँकी काम गराउनुपर्दछ ।</p>	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																										
४३			<p><b>पेशकी जमानत</b></p> <p><b>पेशकी जमानत:</b> सार्वजनिक खरिद नियमावली २०६४ को नियम ११३ मा निर्माण व्यवसायीसँग पेशकी रकम भुक्तानी गर्दा पेश गरिएको बैंक जमानतको म्याद भित्र पेशकी कट्टा गरी सक्नुपर्ने व्यवस्था छ । कार्यालय अन्तर्गतको ठे.नं. २।०७६।७७ को वडा स्तरीय स्वास्थ्य चौकी निर्माण गर्ने निर्माण व्यवसायी नेपाल फुलवारी जनता प्रालिलाई पेशकी वापत रु.२१७७७०९।- उपलब्ध गराउदा पेश गरेको पेशकी बैंक जमानतको म्याद २०७८।४।८ सम्म मात्र रहेकोमा यो वर्ष रु.५९३४८४। कट्टा गरी बाँकी रु.१६०६५१६। पेशकी रहेको छ । लेखापरीक्षण अवधि (२०७८।६।८) सम्म उक्त ग्यारेन्टीको म्याद थप भएको नपाइएकोले पेशकी वापतको बाँकी रकम असुल हुनुपर्दछ रु.</p> <p>कार्यालयको मिति २०७८।७।२२ को अनुरोध र प्रतिक्रिया प्राप्त भइ कार्यालयको २०७९।२।१३ को निर्णय अनुसार रु १६०६५१६ मा फछर्यौट भएकोमा NAMS DIGITALIZATION गर्दा अभिलेख देखिने सम्म प्रयोजनका लागि यहाँ दर्शाइएको छ ।</p>																											
४४			<p><b>वडा संचालन खर्च</b></p> <p><b>वडा संचालन खर्च:</b> भ्रमण खर्च नियमावली २०६४ को नियम ३ मा भ्रमण आदेश वा निर्णय विना भ्रमण खर्च गर्न वा काजमा जान नहुने व्यवस्था छ । कार्यालयले वडा कार्यालयहरुलाई संचालन खर्च वापत वडा सचिवलाई पेशकी दिई फछर्यौट गर्ने गरेको पाइयो । गाउँ सभाबाट बाँडफाँड भै स्वीकृत भएको संचालन खर्च मितव्ययी ढंगबाट स्वीकृत कार्यमा खर्च गर्नुपर्नेमा पदाधिकारीहरु भ्रमण आदेश स्वीकृत वेगर कार्यालय मालसामान खरिद तथा सरकारी कामकाजको प्रयोजनमा सदरमुकाम तथा काठमाडौँ काज खटाई दैनिक तथा भ्रमण भत्ता भुक्तानी लिई वडा सचिवले लिएको पेशकीबाट भुक्तानी गर्ने गरेको पाइयो । नमूना छनौट गरी परीक्षण गरिएकोमा निम्नानुसारका भौ.नं. र मितिबाट देहाय बमोजिम भ्रमण आदेश स्वीकृत नगरी रु.३९१२००/- खर्च गरेको पाइयो ।</p> <table border="1" data-bbox="465 1114 1975 1430"> <thead> <tr> <th>भौ.नं./ मिति</th> <th>वडा नं.</th> <th>भ्रमण गर्ने पदाधिकारी</th> <th>भ्रमण अवधि</th> <th>खर्च रकम</th> <th>भ्रमण स्थान</th> <th>कैफियत</th> </tr> </thead> <tbody> <tr> <td>521/07/12/3</td> <td>8</td> <td>अध्यक्ष गुणराज भट्टराई</td> <td>2077/8/21-2077/8/27</td> <td>8100</td> <td>ओखलढुंगा</td> <td rowspan="3">भ्रमण आदेश स्वीकृत नभएको</td> </tr> <tr> <td></td> <td></td> <td></td> <td>2077/9/5-2077/9/11</td> <td>8400</td> <td>ओखलढुंगा</td> </tr> <tr> <td></td> <td></td> <td></td> <td>2077/10/18-2077/10/24</td> <td>10500</td> <td>काठमाडौँ</td> </tr> </tbody> </table>	भौ.नं./ मिति	वडा नं.	भ्रमण गर्ने पदाधिकारी	भ्रमण अवधि	खर्च रकम	भ्रमण स्थान	कैफियत	521/07/12/3	8	अध्यक्ष गुणराज भट्टराई	2077/8/21-2077/8/27	8100	ओखलढुंगा	भ्रमण आदेश स्वीकृत नभएको				2077/9/5-2077/9/11	8400	ओखलढुंगा				2077/10/18-2077/10/24	10500	काठमाडौँ	
भौ.नं./ मिति	वडा नं.	भ्रमण गर्ने पदाधिकारी	भ्रमण अवधि	खर्च रकम	भ्रमण स्थान	कैफियत																								
521/07/12/3	8	अध्यक्ष गुणराज भट्टराई	2077/8/21-2077/8/27	8100	ओखलढुंगा	भ्रमण आदेश स्वीकृत नभएको																								
			2077/9/5-2077/9/11	8400	ओखलढुंगा																									
			2077/10/18-2077/10/24	10500	काठमाडौँ																									

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय						बेरुजु रकम
						2077/11/9-2077/11/15	8100	ओखलढुंगा	
			520/2077/12/1	10	अध्यक्ष तुलराम पराजुली	2077/8/14-2077/8/20	8500	ओखलढुंगा	
						2077/9/12-2077/9/18	8500	ओखलढुंगा	
						2077/10/4-2077/10/10	8500	ओखलढुंगा	
						2077/10/25-2077/11/1	8500	ओखलढुंगा	
					वडा अध्यक्ष कोपिला सार्की	2077/8/3-2077/8/9	8500	ओखलढुंगा	
					वडा अध्यक्ष नृप बहादुर भुजेल	2077/9/26-2077/10/3	8500	ओखलढुंगा	
					ओम प्र. धमला	2077/9/12-2077/12/18	8500	ओखलढुंगा	
					चन्द्रकला श्रेष्ठ	2077/9/20-2077/9/26	8500	ओखलढुंगा	
			519/2077/12/1	९	वडा अध्यक्ष झनक बहादुर कार्की	2077/8/9-2077/8/15	10500	काठमाडौँ	
						2077/10/3-2077/10/9	10500	काठमाडौँ	
						2077/11/11-2077/11/17	7500	ओखलढुंगा	
			518/2078/3/31	६	वडा अध्यक्ष विष्णु बहादुर आले	2077/8/9-2077/8/15	8500	ओखलढुंगा	
						2077/9/13-2077/9/18	10500	काठमाडौँ	
						2077/10/3-2077/10/9	8500	ओखलढुंगा	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय							बेरुजु रकम
						2077/11/11-2077/11/17	10500	काठमाडौँ		
						2077/11/21-2077/11/27	8500	ओखलढुंगा		
			517/2078/3/31	१	वडा अध्यक्ष दिपहरी राई	2078/1/24-2078/1/30	8700	ओखलढुंगा		
						2078/1/3-2078/1/9	8700	ओखलढुंगा		
						2077/12/13-2077/12/19	8700	ओखलढुंगा		
						2077/12/9-2077/12/7	8700	ओखलढुंगा		
			498/2078/3/29	4	वडा अध्यक्ष कुमार बहादुर राई	2077/12/5-2077/12/11	8500	ओखलढुंगा		
						2078/1/15-2078/1/21	8500	ओखलढुंगा		
						2078/3/11-2078/3/17	8500	ओखलढुंगा		
						2078/2/8-2078/2/14	8500	ओखलढुंगा		
						2077/9/2-2077/9/7	8500	ओखलढुंगा		
					वडा सदस्य हरिशचन्द्र श्रेष्ठ	2078/1/4-2078/1/20	8500	ओखलढुंगा	वडाध्यक्षले भ्रमण आदेश	
					वडा सदस्य लक्ष्मीमाया राई	2077/12/5-2077/12/11	8500	ओखलढुंगा		
					वडा सदस्य लिद ब. राई	2077/9/1-2077/9/7	8500	ओखलढुंगा		
					वडा सदस्य हरिचन्द्र श्रेष्ठ	2077/11/20-2077/11/27	8500	ओखलढुंगा		

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय							बेरुजु रकम			
			489/2078/3/27	3	वडा अध्यक्ष विश्णु कुमार खड्का	2077/12/23-2077/12/30	8500	ओखलढुंगा					
						2078/1/2-2078/1/8	8500	ओखलढुंगा					
						2078/2/1-2078/2/7	8500	ओखलढुंगा					
						2078/3/15-2078/3/21	8500	ओखलढुंगा					
					वडा सदस्य फूलमाया वि.क.	2077/10/5-2077/10/11	8500	ओखलढुंगा	वडाध्यक्षको भ्रमण आदेश				
					वडा सदस्य सीतामाया थापा	2077/8/15-2077/8/21	8500	ओखलढुंगा					
					वडा सदस्य सीतामाया थापा	2077/10/5-2077/10/11	8500	ओखलढुंगा					
			298/2078/3/13	2	वडाध्यक्ष खिलानाथ तामाङ	2077/11/10-2077/11/16	9100	ओखलढुंगा					
						2077/10/9-2077/10/15	7500	ओखलढुंगा					
						2077/10/9-2077/10/25	7500	ओखलढुंगा					
						2077/9/12-2077/9-18	9100	ओखलढुंगा					
						2077/8/14-2077/8/20	9100	ओखलढुंगा					
			<b>जाम्मा</b>							<b>391200</b>			
			गाउँ तथा नगरसभाका सदस्यहरुको सुविका सम्बन्धी ऐन, २०७५ मा भएको व्यवस्था बमोजिम तोकिएका पदाधिकारीबाट भ्रमण आदेश स्वीकृत गराएर मात्र खर्च गर्नुपर्दछ ।										

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																
४५			<p><b>खर्च शिर्षक</b></p> <p><b>खर्च शिर्षक:</b> स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ७२(२) मा गाउँपालिकाले नेपाल सरकारले निर्धारण गरे बमोजिमको खर्च शिर्षक सम्बन्धी व्यवस्था अवलम्ब गर्नुपर्ने व्यवस्था छ । कार्यालयले निम्नानुसार कार्यक्रम रकम खर्च गर्दा खर्चको वर्गीकरण र व्याख्या बमोजिम गरेको नपाइएकोले तोकिएको खर्च शिर्षकबाट मात्र खर्च गरी कार्यक्रम संचालन गर्नुपर्दछ ।</p> <table border="1"> <thead> <tr> <th>भौ.नं./मिति</th> <th>कामको विवरण</th> <th>खर्च रकम</th> <th>खर्च लेखिएको शिर्षक</th> </tr> </thead> <tbody> <tr> <td>271/2078/3/13</td> <td>वडा नं. प्रतिबावान प्रगतिशित युवा क्लवले फुटवल खेल संचालन</td> <td>25000</td> <td>आर्थिक सहायता</td> </tr> <tr> <td>256/2078/3/11</td> <td>वडा नं. ५ फुटवल खेल संचालन</td> <td>32700</td> <td>विविध खर्च</td> </tr> <tr> <td colspan="2"><b>जम्मा</b></td> <td><b>57700</b></td> <td></td> </tr> </tbody> </table>	भौ.नं./मिति	कामको विवरण	खर्च रकम	खर्च लेखिएको शिर्षक	271/2078/3/13	वडा नं. प्रतिबावान प्रगतिशित युवा क्लवले फुटवल खेल संचालन	25000	आर्थिक सहायता	256/2078/3/11	वडा नं. ५ फुटवल खेल संचालन	32700	विविध खर्च	<b>जम्मा</b>		<b>57700</b>		
भौ.नं./मिति	कामको विवरण	खर्च रकम	खर्च लेखिएको शिर्षक																	
271/2078/3/13	वडा नं. प्रतिबावान प्रगतिशित युवा क्लवले फुटवल खेल संचालन	25000	आर्थिक सहायता																	
256/2078/3/11	वडा नं. ५ फुटवल खेल संचालन	32700	विविध खर्च																	
<b>जम्मा</b>		<b>57700</b>																		
४६			<p><b>517/2078/3/31</b>, वडा नं. १ का वडा सदस्यहरुलाई निम्नानुसाको अविधिमा वडा नं. 4 र वडा नं. २ का योजना अनुगमनको लागि भ्रमण खटाई दैनिक भत्ता भुक्तानी गरिएइकोमा अनुगमान गरिएका योजनाको नाम तथा अनुगमन प्रतिवेदन समावेश गरेको नपाइएकोले खर्च पुष्टि हुने प्रमाण पेश हुनुपर्दछ रु.</p> <table border="1"> <thead> <tr> <th>नाम/पद</th> <th>अवधि</th> <th>भुक्तानी रकम</th> <th>खटिएको वडा</th> </tr> </thead> <tbody> <tr> <td>वडा सदस्य सहदेव गिरी</td> <td>2078/1/24-2078/1/30</td> <td>7500</td> <td>वडा नं. 4</td> </tr> <tr> <td>वडा सदस्य प्रकाश सापकोटा</td> <td>2078/1/24-2078/1/30</td> <td>7500</td> <td>वडा नं. 2</td> </tr> <tr> <td colspan="2"><b>जम्मा</b></td> <td><b>15000</b></td> <td></td> </tr> </tbody> </table>	नाम/पद	अवधि	भुक्तानी रकम	खटिएको वडा	वडा सदस्य सहदेव गिरी	2078/1/24-2078/1/30	7500	वडा नं. 4	वडा सदस्य प्रकाश सापकोटा	2078/1/24-2078/1/30	7500	वडा नं. 2	<b>जम्मा</b>		<b>15000</b>		१५,०००
नाम/पद	अवधि	भुक्तानी रकम	खटिएको वडा																	
वडा सदस्य सहदेव गिरी	2078/1/24-2078/1/30	7500	वडा नं. 4																	
वडा सदस्य प्रकाश सापकोटा	2078/1/24-2078/1/30	7500	वडा नं. 2																	
<b>जम्मा</b>		<b>15000</b>																		

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम
४७			<p><b>खरिद सम्झौता र भुक्तानी</b></p> <p><b>खरिद सम्झौता र भुक्तानी:</b> स्थानीय सरकार संचालन ऐन २०७४ को दफा .. मा स्थानीय तहको बजेट खर्च गर्नवे अख्तियारी प्रमुख प्रशासकीय अधिकृतको हुने व्यवस्था छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ को दफा .. ले वित्तीय अधिकारको व्यवस्था गरेको छ । आर्थिक कारोवार संचालन गर्दा अधिकार प्राप्त अधिकारीको आदेशले खर्च गर्नुपर्ने व्यवस्था छ । वडा बजेटबाट खर्च गर्ने कारोवारमा वडाध्यक्षहरुले घरभाडा सम्झौता गर्ने अवधि थप गर्ने लगायतका कारोवार समेत संचालन गर्ने गरेको पाइयो । नमूना छनौट गरी परीक्षण गरिएकोमा वडा नं. ८ मा कार्यालय राख्नको लागि मासिक रु. ३०००/- भुक्तानी गर्ने गरी रेश प्रसाद भट्टराईको घर तथा मासिक रु. १५००/- भुक्तानी गर्ने गरी लिलानाथ भट्टराईको घर भाडामा लिने सम्झौता वडाध्यक्षले २०७७।३।१५ मा गरेको देखियो । यसै गरी वडा नं. १० मा वडा कार्यालय राख्न रमेश कुमार अधिकारीको घर २०७७।४।१ देखि चौमासिक रु. १४०००/- भुक्तानी गर्ने गरी वडा सचिवले सम्झौता गरी खर्च गरेको तथा वडा नं. ९ को वडा कार्यालय संचालन गर्न २०७५।७।६ मा भएको सम्झौता बमोजिम वार्षिक रु. ६००००/- तिर्ने गरी २०७६ आषाढ सम्म भएको सम्झौतामा वार्षिक ५ प्रतिशत वृद्धि गर्दै भुक्तानी गर्ने शर्त रहेको सम्झौता वडाध्यक्षबाट निरन्तर कायम उल्लेख गरी यो वर्ष समेत घर भाडामा भुक्तानी गरेको छ । वडा नं. ६ को वडा कार्यालय संचालन गर्न २०७६।४।१ देखि २०७८।३।३० सम्मको वार्षिक रु. २४०००/- मा इन्द्रमाया थापाको घर भाडामा लिने सम्झौता वडाध्यक्षबाट भएको पाइयो । उपरोक्तानुसारको अवस्था नमूना छनौट गरी परीक्षण गर्दा देखिएकोले स्थानीय सरकार संचालन ऐन तथा आर्थिक कार्यविधि तथा उत्तरदायित्व ऐनमा भएका वित्तीय र खर्च गर्ने अधिकार प्राप्त अधिकारीले मात्र खरिद सम्झौता गरी आर्थिक कारोवार संचालन गर्नुपर्दछ ।</p>	
४८			<p><b>फर्म छनौट तथा अनुदान</b></p> <p><b>फर्म छनौट तथा अनुदान:</b> ७।२०७७।८।७, हेल्मेटाससँग भएको सम्झौता अनुसार २०७७।६।२५ देखि कार्यक्रम संचालन गर्ने गरी सम्झौता भएकोमा बाख्रा फार्म विकास कार्यक्रमको शिर्षकबाट छाखे ककनी कृषि तथा पशुपंक्षी फार्म सुनकोशी ... ९ २०७७।६।१९ मा मात्र फर्म दर्ता भएको छ । उक्त फर्मलाई अनुदान पाउने लाभग्राहीमा छनौट गरी २०७७।७।२५ मा सो फर्मले एस.के. नमूना कृषि तथा पशुपंक्षी फर्मबाट १० वटा बाख्रा खरिद गरेको विल रु. १००००० तथा खोर निर्माण कार्य गरेको अन्य विल समावेश गरी रु. १०००००। अनुदान भुक्तानी गरेकोले बाख्रा पालन सम्बन्धी कार्य अनुगमन नै नभएको फर्मलाई छनौट गरी अनुदान भुक्तानी गरेको रु. कार्यालयको मिति २०७८।७।२२ को अनुरोध र प्रतिक्रिया प्राप्त भइ कार्यालयको २०७९।२।१३ को निर्णय अनुसार रु १००००० फछर्यौट भएकोमा NAMS DIGITALIZATION गर्दा अभिलेख देखिने सम्म प्रयोजनका लागि यहाँ दर्शाइएको छ ।</p>	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम
४९			<p><b>७९।२०७७।८।७</b>, मूलखर्क सि.के.सी. एग्रीकल्चर प्रालिलाई बाखा फार्म विकासको कार्यक्रममा छनौट गरी रु. १०००००। अनुदान उपलब्ध गराएकोमा उक्त फर्मले बंगुर पाठापाठी विक्री गरी अन्य फर्महरूले अनुदान पाइरहेकोमा मूलखर्क सि.के.स. फर्मले पवित्रा बाखा फार्मबाट बाखा खरिदको विल समावेश गरी रु. ९५०००। अनुदान लिएको पाइयो । बाखा तथा बंगुर वितरण गर्दा श्रोत केन्द्र नतोकिएको कारण फर्महरूले एक अर्कालाई पशु विक्री गरी अनुदान लिने अवस्था देखिएकोले यस्तो कार्यमा नियन्त्रण गरि वार्षिक कार्य सम्पन्न र फर्मको लेखापरीक्षण प्रतिवेदन, कार्य प्रगति प्रतिवेदन, लिएर मात्र अनुदानको लागि छनौट गर्नुपर्दछ ।</p>	
५०			<p><b>कार्यक्रम संचालनको आधार</b>  <b>कार्यक्रम संचालनको आधार:</b> स्वीकृत अनुमान कार्यक्रम संचालन गरी खर्च गर्नुपर्ने व्यवस्था छ । गाउँ सभाबाट ५० प्रतिशत अनुदानमा हिउदे तथा वर्षे फलफुल पर्वद्धन कार्यक्रम (किवि, ओखर, कागती) अनार सुन्तला कार्यक्रमको लागि तेश्रो चौमासिकमा रु. १५००००। मात्र रहेकोमा कार्यपालिकाले २०७८।२।२० मा कार्यक्रम संशोधन गरी वर्षे विरुवा निशुल्क वितरण गर्ने निर्णय गरेकोमा कार्यक्रम संचालन गर्दा दोश्रो चौमासिकको रकम समेतबाट खर्च गरी रु. ३४६५००। खर्च गरेको पाइयो । कार्यक्रम संचालन गर्दा निलकण्ठ एग्रीकल्चर प्रालि ओखलढुंगाबाट ७७०० वटा कागती विरुवा खरिद गरेकोमा (२०७७।३।१५मा) .... गा.पा.मा पुगेकोमा वडाहरूमा वितरण विरुवा रोषण अवस्था विरुवा अवस्थाको अनुगमन प्रतिवेदन समेत नरहेको रु.</p> <p>कार्यालयको मिति २०७८।७।२२ को अनुरोध र प्रतिक्रिया प्राप्त भइ कार्यालयको २०७९।२।१३ को निर्णय अनुसार रु ३४६५०० मा फछर्यौट भएकोमा NAMS DIGITALIZATION गर्दा अभिलेख देखिने सम्म प्रयोजनका लागि यहाँ दर्शाइएको छ ।</p>	
५१			<p><b>नमुना कृषि फारम</b>  नमुना कृषि फर्म तथा कृषक समुह क्षमता अभिवृद्धि कार्यक्रम तालिम स्वीकृत कार्यक्रम अनुसार १ पटक संचालन गर्ने गरी कार्यक्रम स्वीकृत तेश्रो चौमासिकमा उक्त कार्यक्रम संचालन गर्दा १० वटा तालिमको खर्च समावेश गरेको ... ३ नं. वडामा ३ वटा तालिम संचालन गरी रु. १०००००। खर्च गरेको छ । एकै वडामा ३ वटासम्म तालिम कार्यक्रम संचालन गरेकोमा सबै तालिम २०७८।३।३ देखि १३ गते भित्रैमा संचालन गरी वर्षान्तमा मात्र कार्यक्रम खर्च गरेको छ ।</p>	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम
५२			<p><b>खर्च शिर्षक</b>  <b>खर्च शिर्षक: 407/2078/3/28</b>, स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ७२ मा स्थानीय तहले नेपाल सरकारले लागु गरेको खर्च शिर्षक र वर्गीकरण अनुसारको आधारमा खर्च गर्नुपर्ने व्यवस्था छ । कार्यालयले सशर्त चालुतर्फको रकमबाट दराज, पलङ, कार्पेट समेतको मालसामान खरिदगरी बरुण एण्ड सप्लायर्सलाई रु.232780/- भुक्तानी गरेको नियमित नदेखिएको रु...</p>	२३२,७८०
५३			<p>406/2078/3/28, सुनौला हजार दिनमा कार्यक्रम संचालन गर्न रामहरी जनरल स्टोर्स उदयपुरबाट विभिन्न खाद्यान्न खरिद र स्टवर दाखिला गरी रु.339403/- भुक्तानी गरेकोमा उक्त सामाग्रहीहरु तोकिएको आधारमा छनौट भएमा लाभग्राहीलाई वितरण गरेको भरपाई प्रमाण समावेश नभएको रु.</p> <p>कार्यालयको मिति २०७८।७।२२ को अनुरोध र प्रतिक्रिया प्राप्त भइ कार्यालयको २०७९।२।१३ को निर्णय अनुसार रु ३३९४०३ मा फछर्यौट भएकोमा NAMS DIGITALIZATION गर्दा अभिलेख देखिने सम्म प्रयोजनका लागि यहाँ दर्शाइएको छ ।</p>	
५४			<p>17/2078/2/24, शैक्षिक क्यालेण्डर छपाई वापत कुन्तादेवी छापाखानाको विल समावेश गरी शा.अ. विवेक कुमार तामाङलाई रु. 99930/- भुक्तानी गरेकोमा उक्त रकम सम्बन्धित छापाखानाले बुझिलिएको नपाइएको र छपाई कार्य गर्नु अघि खापाखानालाई छपाई आदेश दिएको प्रमाण समावेश नभएको भुक्तानी रु.</p> <p>कार्यालयको मिति २०७८।७।२२ को अनुरोध र प्रतिक्रिया प्राप्त भइ कार्यालयको २०७९।२।१३ को निर्णय अनुसार रु १००००० फछर्यौट भएकोमा NAMS DIGITALIZATION गर्दा अभिलेख देखिने सम्म प्रयोजनका लागि यहाँ दर्शाइएको छ ।</p>	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम
५५			<p><b>एकै योजनामा दोहोरो बजेट</b></p> <p><b>एकै योजनामा दोहोरो बजेट: 294/2078/3/30</b>, गाउँपालिकाले योजनाहरुमा रकम खर्च गर्दा गाउँसभाबाट स्वीकृत सीमा भित्र रही खर्च गर्नुपर्ने व्यवस्था छ । डम्फुपार्क निर्माण योजनामा रु. 3 लाख विनियोजन भएकोमा उक्त योजनाको लागत रु. 1112872.47 स्वीकृत गरेको पाइयो । योजनामा स्वीकृत बजेट भन्दा बढीको कामको लागत अनुमान तयार गर्दा सो योजनामा प्रधानमन्त्री रोजगार योजना समेतको रकम रु. 7 लाख खर्च गर्ने गरी लागत अनुमान स्वीकृत गरी रु. 1097159/- खर्च गरेको पाइयो । एक अनुदान शिर्षकबाट स्वीकृत योजनामा अन्य कार्यक्रम खर्चबाट रकम थप गरी खर्च गराएको पाइयो । स्वीकृत कार्यक्रम र सीमा भित्र रही खर्च गर्नुपर्दछ ।</p> <p>कार्यालयको मिति २०७८।०।२२ को अनुरोध र प्रतिक्रिया प्राप्त भइ कार्यालयको २०७९।२।१३ को निर्णय अनुसार फछ्यौट भएकोमा NAMS DIGITALIZATION गर्दा अभिलेख देखिने सम्म प्रयोजनका लागि यहाँ दर्शाइएको छ ।</p>	
५६			<p><b>18/2078/3/26</b>, शा.अ. विवेक कुमार तामाङ शैक्षिक अन्तरकृया कार्यक्रम २०७०।११।२ मा संचालन गरे वापतको रकम भुक्तानी गर्दा ३२ जना सहभागी रहेको १ दिने कार्यक्रममा खाजा खर्च वापत १३१ सेट खाजा र २८ खानाको विल समावेश गरी रु. 26000/- भुक्तानी गरेको पाइयो । कार्यक्रम संचालन गर्दा स्वीकृत नर्म्स अनुसार लागत अनुमान स्वीकृती नभएको र भत्ता भुक्तानी रु. 5000/- गरेको मध्ये वलराम पोखरेलले भत्ता बुझिलिएको नपाइएको उक्त रकम दाखिला हुनुपर्ने रु.</p>	१,०००
५७			<p>आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ४७ मा पेशकी दिनेर फछ्यौट गर्ने सम्बन्धी व्यवस्था छ । कार्यालयले कर्मचारीहरुलाई कार्यक्रम संचालन पेशकी दिँदा स्वीकृत नर्म्स र खर्चको लागत अनुमान स्वीकृत नगरी पेशकी दिने र कर्मचारीले समेत एकै प्रकारको कार्यक्रममा फरक फरक दरमा शिर्षकगत खर्च देखाई अतिरिक्त कृयाकलाप संचालन पेशकी रु. 250000/- फछ्यौट गर्दा खाजा खाना वापत रु. 52000/- को विल पेश गरी फछ्यौट गरेको देखियो । नर्म्स अनुसारको लागे लागत अनुमान स्वीकृत नगराई खर्च गर्ने र विल पेश गर्ने कार्यमा नियन्त्रण गरी मितव्ययी ढंगले कार्यक्रम संचालन गर्नुपर्दछ ।</p>	
५८			<p>68/2077/9/22, भाडामा लिइने गाडीको भाडा भुक्तानी गर्दा गाडी प्रयोग गरेवापत भाडाको दर तथा शर्त र प्रयोग गर्ने व्यक्तिले प्रयोग गरेको प्रमाण समेत समावेश गरेर मात्र भुक्तानी गर्नुपर्नेमा विभिन्न मितिमा गाडी प्रयोग गरेको उल्लेख गरी सवारी चालकको निवेदनको आधारमा रु. 61500/- भुक्तानी दिएको पाइयो । गाडी प्रयोगको सम्झौता वेगर तथा प्रयोग गर्ने व्यक्ति नै नखुलाई भुक्तानी गरेकोमा सो को खर्च पुष्टिहुने प्रमाण पेश हुनुपर्दछ रु.</p>	६१,५००

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम
५९			<p><b>3/2078/3/17</b>, सार्वजनिक खरिद नियमावली २०६४ को नियम ११ बमोजिम मालसामान खरिद गर्नु अघि सम्बन्धित मालसामानको स्पेसिफिकेशनमा रही लागत अनुमान स्वीकृत गरेर मात्र खरिद गर्नुपर्ने व्यवस्था छ । कार्यालयले पशु उपचारको लागि आवश्यक औषधिको अनुमानित लागत स्वीकृत नगरी काठमाडौँका ३ सप्लायर्सबाट ७८ प्रकारका औषधिको दररेट लिएर शिविर संचालन समेत गर्नेगरी रु. 450000/- को औषधि खरिद गरेको पाइयो । खरिद गरिएका औषधिबाट शिविर संचालनमा वितरण भएको र पशुसेवा उपचारमा औषधि खपत भएको साथै उपचारका पशु तथा वितरण गरिएको औषधिको अभिलेख पेश नभएकोले उक्त औषधिको खपत र पशु उपचारको अभिलेख पेश हुनपर्ने रु.</p> <p>कार्यालयको मिति २०७८।७।२२ को अनुरोध र प्रतिक्रिया प्राप्त भइ कार्यालयको २०७९।२।१३ को निर्णय अनुसार रु ४५०००० फछर्यौट भएकोमा NAMS DIGITALIZATION गर्दा अभिलेख देखिने सम्म प्रयोजनका लागि यहाँ दर्शाइएको छ ।</p>	
६०			<p><b>4/2078/2/17</b>, विराटनगरबाट औषधि दुवानी उल्लेख गरी रु. 20000/- भुक्तानी गरेकोमा औषधिको विवरण तथा दुवानी गरिएका औषधिहरु स्टोर दाखिला गरेको समावेश नभएकोले सो को प्रमाण पेश हुनुपर्दछ रु.</p> <p>कार्यालयको मिति २०७८।७।२२ को अनुरोध र प्रतिक्रिया प्राप्त भइ कार्यालयको २०७९।२।१३ को निर्णय अनुसार रु २०००० फछर्यौट भएकोमा NAMS DIGITALIZATION गर्दा अभिलेख देखिने सम्म प्रयोजनका लागि यहाँ दर्शाइएको छ ।</p>	
६१			<p><b>बढी भुक्तानी</b></p> <p><b>बढी भुक्तानी:</b> सार्वजनिक खरिद नियमावली २०६४ को नियम ९७ मा उपभोक्ता समितिबाट कार्य गराई भुक्तानी गर्दा सम्झौतामा उल्लेखित उपभोक्ताले व्यहोर्नुपर्ने अंश कट्टा गरेर मात्र भुक्तानी गर्नुपर्ने व्यवस्था छ । सिस्नेरी घ्याम्पेडाँडा मोटर बाटो उपभोक्ता समितिसँग कामको सम्झौता गर्दा मेशिनबाट माटो काट्ने कामको दररेट समावेश गरी माटो कटिडको मात्र आइटम समावेश गरी रु.1371998.82 को सम्झौता भएको छ । उपभोक्ता समितिले उक्त काम मेशिनबाट गराई रु.1056776/- को मात्र कर विजक सहित पेश गरेकोमा कार्यालयले रु.1377351.97 को मूल्याङ्कन गरी विल तयार गरी सो को ८० प्रतिशतले हुनवे रकम भुक्तानी गरेकोले बढी भुक्तानी दिएको रु.256459.20 असुल हुनुपर्दछ रु.</p>	२५६,४५९.२

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																								
६२			<p><b>सामाग्री वेगर योजनामा खर्च</b></p> <p><b>सामाग्री वेगर योजनामा खर्च: 291/2078/3/30</b>, सार्वजनिक खरिद नियमावली २०६४ को नियम १२३ मा निर्माण कार्यको विल विजक तयार गरी भुक्तानी गर्दा नापी कितावमा प्रमाणित वास्तविका सम्पन्न कामको आधारमा नापजाँच गरी सम्पन्न कामको मात्र विल तयार गरी भुक्तानी गर्नुपर्ने व्यवस्था छ । कार्यालयले वडा नं. ९ का सडक निर्माण र मर्मत योजनामा गा.पा. पूँजीगतबाट रु. 400000/- र वडा बजेटबाट रु. 1000000/- छुट्याएकोमा उक्त बजेटबाट ५ सडकहरूमा कामको इष्टिमेट र मूल्याङ्कन रु. 2439113/- को ल.ई. तयार गरी सो मध्ये योजनामा छुट्याएको रकमबाट रु. 1400000/- र बाँकी रु. 863895/- प्रधानमन्त्री रोजगार कार्यक्रम तर्फको मष्टरोल समावेश गरेको पाइयो । प्रधानमन्त्री रोजगार कार्यक्रमको विवरणमा २०७८।३।७-2078/3/21 सम्म ढुंगा सोलिड काय गरी ज्याला भुक्तानीको रु. 957200/- समावेश गरेको आधारमा गा.पा. बजेट पुरै खर्च गरेको छ । ढुंगाको संकलन र खरिदको विल भरपाई समेत नरहेकोले ढुंगा सोलिडको काम मूल्याङ्कनमा चढाई कामको विल तयार गरेको र मूल्याङ्कन बढी गरी दुवैतर्फ (प्रधानमन्त्री रोजगार र वडा पूँजीगतको) खर्च गरेकोले ढुंगा सोलिड कामको मूल्याङ्कनमा प्रयोग भएमा ढुंगाको खर्च रकम उल्लेख गरी सामाग्री संकलन समेतको नापजाँच गर्नपर्दछ ।</p>																									
६३			<p><b>लागत अनुमान स्वीकृत भन्दा बढी भुक्तानी</b></p> <p><b>लागत अनुमान स्वीकृत भन्दा बढी भुक्तानी: 76/2078/1/2</b>, सार्वजनिक खरिद नियमावली २०६४ को नियम ९७ मा उपभोक्ता समितिलाई दिएको कामको भुक्तानी गर्दा स्वीकृत जिल्ला दरबाट कार्य गराई भुक्तानी गर्नुपर्ने व्यवस्था छ । कार्यालयले भूल्के दोभान आम्बोटे खानेपानी योजनामा उपभोक्ता समितिको पाइप खरिद तथा ढुवानी समेतको कामको भुक्तानी गर्दा गा.पा.ले तोकेको ढुवानी सहितको दर भन्दा निम्नानुसार बढी भुक्तानी गरेकोले उक्त रकम असुल हुनुपर्दछ रु.</p> <table border="1"> <thead> <tr> <th>पाइप परिमाण</th> <th>गा.पा.को दररेट</th> <th>ढुवानी सहित हुने दर</th> <th>उ.स.ले पेश गरेको विजक</th> <th>बढी दर</th> <th>रकम</th> </tr> </thead> <tbody> <tr> <td>300 मी (११० केजी ....)</td> <td>515.99</td> <td>448.30</td> <td>425</td> <td>67.69</td> <td>20307</td> </tr> <tr> <td>200 मी (9० केजी ....)</td> <td>350.92</td> <td>300.89</td> <td>285</td> <td>50.03</td> <td>12507.50</td> </tr> <tr> <td>जम्मा</td> <td></td> <td></td> <td></td> <td></td> <td>32814.50</td> </tr> </tbody> </table>	पाइप परिमाण	गा.पा.को दररेट	ढुवानी सहित हुने दर	उ.स.ले पेश गरेको विजक	बढी दर	रकम	300 मी (११० केजी ....)	515.99	448.30	425	67.69	20307	200 मी (9० केजी ....)	350.92	300.89	285	50.03	12507.50	जम्मा					32814.50	३२,८१४.५
पाइप परिमाण	गा.पा.को दररेट	ढुवानी सहित हुने दर	उ.स.ले पेश गरेको विजक	बढी दर	रकम																							
300 मी (११० केजी ....)	515.99	448.30	425	67.69	20307																							
200 मी (9० केजी ....)	350.92	300.89	285	50.03	12507.50																							
जम्मा					32814.50																							

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम
६४			<p><b>300/2078/3/23</b>, संघीय सरकारबाट शर्त तर्फको कार्यक्रम संचालन गरी खर्च गर्दा तोकिएको नर्म्सको आधारमा गर्नुपर्ने व्यवस्था छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण योजनामा सहभागी लाभग्राही समुहलाई पकेट विकास तर्फको रकम उपलब्ध गराउदा साविकका समुहले गरेको काम र सोबाट भएको प्रगति समेत माग गर्नुपर्नेमा कार्यालयले २०७७।१०।२६ मा मात्र दर्ता भएको दिल्नु कृषि तथा पशु विकास फर्मलाई २०७८।१।७ मा छनौट गरी रु. 100000/- वंगुर पकेट तर्फको रकम भुक्तानी गरेको छ । तोकिएको आधारमा मात्र अनुदान उपलब्ध गराउनुपर्दछ ।</p>	
६५			<p><b>सामाग्रीको अवस्था</b>  <b>सामाग्रीको अवस्था:</b> सानासिंचाई कार्यक्रमका उपभोक्ता समितिलाई समितिले लिएको कामको भुक्तानी गर्दा कामदार गराएकोमा योजना सम्पन्न गरी अन्तिम किस्ता भुक्तानी भई सकेकोमा सामाग्रीहरु फिर्ता गरेको नपाइएको र कार्यालयले समितिहरुलाई हस्तान्तरण गरी समितिको जिम्मामा रहेको प्रमाण समेत समावेश गर्ने गरेको पाइएन । आ.व. २०७६।७७ मा ४ योजना र २०७७।७८ मा ५ योजनाहरुमा सामाग्री खरिद खर्च गरेकोमा उपरोक्तानुसार सामाग्री फिर्ता दाखिला वा हस्तान्तरण नभएकोले योजनाको रकमबाट खरिद गरिएमा यो वर्षका सामाग्रीको स्थिति खुलेको प्रमाण पेश हुनुपर्ने रु.</p>	४४६,०१२
६६			<p><b>मर्मत खर्च</b>  <b>मर्मत खर्च:</b> 256/2078/3/11, भारी उपकरण मर्मत सम्बन्धी कार्य गराउदा मर्मत संभार स्वीकृतीको आदेश लिई खर्च गर्नुपर्ने व्यवस्था छ । कार्यालयमा रहेको जे.सि.वि. मर्मत गर्न २०७८।३।१४ मा MAW Earth movers pvt धोविघाटबाट मर्मत गर्न आवश्यक पार्टपुर्जा सहित रु. 30200/- को सेल्सकोटेशन रहेको र उक्त पार्टसको विक्रि विजक समेत रहेको छ । तर चालक नवराज खत्रीलाई रकम भुक्तानी गर्दा युनिभर्सल कन्ट्रक्सन एण्ड इक्युपमेन्ट ट्रेडिङको २०७८।३।१४ को ६ वटा पार्टस खरिदको विलको रु. 19049/- समेत सोधभर्ना गरेकोमा उक्त पार्टसहरुको मात्र मर्मत आदेश स्वीकृती गरेको पाइयो । जे.सि.वि.को विक्रेताबाट खरिद गरिका पार्टस मर्मत आदेशमा उल्लेख नभएको तर बाह्य फर्मबाट मात्रको मर्मत आदेश तयार गरी स्वीकृती गरेको तथा भौ.नं. २५१।२०७८।३।१९ बाट कार्यालयको बा २ झ ४२१३ गाडी ट्रेडिङ इन्टरप्राइजेजबाट २०७७।११।१९ मा मर्मत गराई रु. 27660/- भुक्तानी मर्मत आदेश नं. स्वीकृत नगराई भुक्तानी गरेको समेत देखिएकोले हेभि इक्युपमेन्ट तथा सवारी साधन मर्मत गराउनु अघि मर्मत आदेश स्वीकृत गरी आदेशमा उल्लेखित मर्मत कार्य सम्पन्न भएपछि मात्र भुक्तानी गर्ने व्यवस्था हुनुपर्दछ ।</p>	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम
६७			<p><b>खर्चको पुष्ट्याई</b>  <b>खर्चको पुष्ट्याई: 273/2078/3/13</b> सवारी साधन भाडामा लिई भाडा वापत रकम भुक्तानी गर्नुअघि सवारी लिने प्रयोजन र दररेट सहितको सम्झौताको आधारमा सवारी साधन प्रयोग कर्ताले लगबुक समेत प्रमाणित गरी भुक्तानी गर्नपर्ने व्यवस्था छ । कार्यालयले विभिन्न मिति र भौ.नं.बाट गाडी भाडामा लिएको सावरीचालकको निवेदनको आधारमा रकम भुक्तानी गर्दा प्रयोग कर्ता नखुलेको तथा दैनिक भाडा दर समेत नखुलाई सावरी चालकको निवेदनको आधारमा खर्च लेखी भुक्तानी गर्नवै गरेको छ । नमूना छनौट गरी परीक्षण गरिएकोमा बा १८ च २४२६ को वोलेरो जिप २०७७।१।९ देखि १०।७ सम्म अवधिकमा ९ दिन तथा विभिन्न सामाग्री ढुवानी उल्लेख गरी कर्मा तामाडको निवेदनको आधारमा रु. 88650/- खर्च लेखी भुक्तानी गरेकोमा सावरी प्रयोग कर्ता को नाम नामेसी र लगबुक वेगरको खर्च भुक्तानी गरेकोले खर्चलाई पुष्टि गर्ने आधार वेगरको अनियमित खर्च रु.</p>	८८,६५०
६८			<p><b>दोहोरो अनुदान भुक्तानी</b>  <b>दोहोरो अनुदान भुक्तानी: 298/2078/3/23</b>, गाउँपालिकाले विभिन्न कार्यक्रमबाट लाभग्राहीलाई अनुदान उपलब्ध गराउदा दोहोरो नपर्ने गरी तोकिएको आधारमा मात्र भुक्तानी गर्नुपर्ने व्यवस्था छ । हेल्मेटास नेपालबाट प्राप्त रकमबाट सुनकोशी पशुपालन कृषक समुहलाई वंगुरको पाठापाठी वितरण तर्फको १० पाठापाठीको रु. 100000/- २०७७।८।७ मा उपलब्ध गराएकोमा सोही समुहलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रम तर्फको आँप पकेट क्षेत्र तर्फको रु. 200000/- २०७८।३।२३ मा अनुदान उपलब्ध गराएको छ । एकै समुहलाई एकै आर्थिक वर्षमा दुई कार्यक्रमबाट दोहोरो अनुदान दिएको रकम पुन यकिन गरी असुल हुनुपर्दछ रु.</p>	२००,०००
६९			<p><b>कामको सम्झौता र विल भुक्तानी</b>  <b>कामको सम्झौता र विल भुक्तानी:</b> सार्वजनिक खरिद नियमावली २०६४ को नियम ११८ मा खरिद सम्झौता गर्दाको वखत पूर्वानुमान नगरिएको परिस्थिति कार्यान्वयनको क्रममा सृजना भएमा ऐनको दफा ५४ मा तोकिएका पदाधिकारीले भेरिएसन स्वीकृत आदेश जारी गर्न सक्ने व्यवस्था छ । दिप्लिड-आरुभन्ज्याड-पुनटार सडकको निर्माण गर्न उपभोक्ता समितिसँग रु. 1591717/- को सम्झौता भई कटिड, ड्रेन निर्माण, स्टोनमशिनरी, स्टोन सोलिड समेतका कामको आइटम राखी कार्यदेश दिएको छ । उपभोक्ता समितिको फाइनल विल तयार गर्दा कामको भेरिएसन स्वीकृत नगरी अन्य आइटम तर्फका कुनै कार्य नगराई माटो कटिडको कामको मात्र काम गराएको र सम्झौतामा 0+000-2+880 सम्मको कार्य रहेकोमा विल तयार गर्दा 3+180 सम्मको कटिड कार्य गराई रु. 1492500/- भुक्तानी गरेकोले सम्झौताको शर्त र सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४ को व्यवस्था भन्दा फरक गरी कामको भुक्तानी गर्ने अवस्थाको सुधार हुनुपर्दछ ।</p>	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम
७०			<b>भौ.नं. 389, 409/2078/3/28 र 29,</b> कार्यालयले डेँगु नियन्त्रण अभियान संचालन तथा अभिमुखीकरण कार्य संचालन गर्न कार्यालयका विभिन्न कर्मचारीहरुलाई २०७८। २।२० देखि २०७८।२।२६ सम्मको भ्रमणको आधारमा रु. 30000/- भुक्तानी दिएकोमा भौ.नं. 409/2078/3/29 बाट २०७८।२।१९ देखि २०७८।२।२७ सम्म पि.सि.आर. र एन्टिजेन टेष्ट कार्यमा खटिएको अवधिको समेत दैनिक भ्रमण भत्ता भुक्तानी गरेकोले एकै अवधिमा दोहोरो भत्ता लिएको रकम यकिन गरी असुल गर्नुपर्ने रु.	३६,०८८
७१			<b>आन्तरिक लेखापरीक्षण</b>	
७१.१			कार्यालयको आन्तरिक लेखापरीक्षणबाट औल्याएको वेरुजु लेखापरीक्षण अवधि सम्म असुल फछ्यौट र नियमित भै नआएकोले प्रतिवेदनमा समावेश गरिएको छ ।	
७१.२			<b>194,195/2077/11/11,</b> भ्रमण खर्च नियमावली २०६४ को नियम ४ मा सरकारी खर्चमा भ्रमण गर्ने पदाधिकारी र कर्मचारीले सम्भव भए सम्म किफायती र कम खर्चिलो बाटो र सवारी साधन प्रयोग गरी भ्रमण गर्नुपर्ने व्यवस्था छ । प्रदेश तहमा संचालन हुने तालिममा सहभागी हुन उपाध्यक्ष र लेखा अधिकृत रेशमा राई २०७७।१०।१६ देखि २०७७।१०।२१ सम्म कार्यालयबाट इटहरीसम्म जाँदा रु. 30000/- मा गाडी भाडा लिई रकम भुक्तानी गरेको पाइयो । भ्रमण खर्च गर्दा मितव्ययी तथा किफायती आधारबाट गर्नुपर्दछ ।	
७१.३			उक्त भ्रमण अवधिको दैनिक तथा भ्रमण भत्ता भुक्तानी गर्दा पेश भएको फाँटवारीमा २०७७।१०।१६ देखि २०७७।१०।१७ सम्मको यातायात खर्च उल्लेख गरी थप रु. 3000/- समेत दावी गरी भुक्तानी लिएकोले दोहोरो भ्रमण खर्च देखिएको रु. 3000/- असुल हुनुपर्ने रु.	३,०००
७१.४			<b>363/2078/2/21,</b> आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ४७ मा पेशकी दिने र फछ्यौट गर्ने व्यवस्था छ । लेखा अधिकृत रेशमा राईले कार्यालयको दैनिक कामकाजको लागि उल्लेख गरी रु. 50000/- पेशकी लिई फछ्यौट गर्दा खाना, खाजा, साबुन, ग्याँस सिलिण्डर, कोठा भाडा समेतका मालसामान खरिद र खर्च समेतका ३ वटा विल पेश गरी सोही आधारमा पेशकी फछ्यौट गरेकोले खरिद गरिएका मालसामानको दाखिला प्रतिवेदन नरहेको साथै खाना खाजा र कोठा भाडा वापतको रकम खर्च गरेको अवधि, कार्यक्रम तथा सहभागिहरुको नाम नामेसी समेत समावेश नगरेकोले उक्त खर्च पुष्टि हुने प्रमाण पेश हुनुपर्ने अन्यथा असुल गर्नुपर्ने रु.	५०,०००

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम
७२			<b>औषधी खरिद</b>	
७२.१			<b>औषधी खरिद</b> – सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ८५ को उपनियम १(क) मा बिस लाख रुपैयाँसम्मको औषधिजन्य मालसामान उत्पादकले राष्ट्रिय स्तरको समाचार पत्रमा सूचना प्रकाशन गरी तोकेको बिक्री मूल्यमा सोझै खरिद गर्न सकिने व्यवस्था भए छ । तर स्थानीय तहहरूले उक्त प्रक्रियावेग र रु. 1980500/- का औषधि दररेट लिई सोझै खरिद गरेको छ । यस सम्बन्धी देखिएको व्यहोराहरू निम्नानुसार छनः	
७२.२			खरिद गरेका उक्त औषधि कुन औषधि कम्पनीबाट उत्पादन भएको हो र सोको मूल्य राष्ट्रिय पत्रपत्रिकामा प्रकाशन समेत भएको नदेखिएको,	
७२.३			आपूर्ति हुने औषधि डब्लु.एच.ओ. सटिफाइड हुनुपर्ने औषधिको उत्पादन मिति, ब्याच नं र म्याद समाप्त मिति उल्लेख गरी सम्बन्धित विषय विज्ञबाट मुचुल्का उठाई राख्ने नगरेको तथा उक्त औषधि बिक्रीको लागि होइन खुलाएको प्रमाण समावेश नभएको,	
७२.४			आपूर्ति भएका औषधी एंवम सर्जिकल समान स्टोर दाखिला हुनुअघि स्पेशीफिकेशन अनुसार भए/नभएको नखुलाएको कारण औषधिको गुणस्तर र म्याद सम्बन्धमा यकिन गर्न सकिएन ।	
७२.५			औषधि र अन्य स्वास्थ्य सामाग्री जिन्सी कितावमा आम्दानी बाँध्दा खरिद गरेको र अन्यत्रबाट हस्तान्तरण भई आएको खुल्ने गरी व्यवस्थित रुपमा आम्दानी बाँध्ने नगरेको, तसर्थ औषधिको खरिद, आपूर्ती, दाखिला तथा खर्चको विवरण अद्यावधिक हुने गरी अभिलेख राख्ने, तोकीएको गुणस्तर अनुसारकै औषधि प्राप्त भएको नभएको एकीन गरी हस्तान्तरण तथा खरिद गरिएको औषधिको विवरण खुल्ने गरी अभिलेख राख्ने तथा आर्थिक वर्षको अन्त्यमा बांकी रहेको औषधिहरू जिम्मेवारी जिन्सी अभिलेख व्यवस्थित गर्नेतर्फ ध्यान दिनुपर्दछ ।	
७३			<b>कोभिड-19 तर्फ</b>	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम
७३.१			<b>अन्य खाता मार्फत कारोवार:</b> स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ६९ मा स्थानीयतहलाई प्राप्त हुने सबै रकम स्थानीय संचित कोषमा दाखिला गर्नुपर्ने व्यवस्था गरी दफा ६९(४) मा कोषमा जम्मा भएको रकम खर्च गर्ने सम्बन्धी व्यवस्था स्थानीय कानून बमोजिम हुने गरी तोकिएको छ । कार्यालयले कोभिड-१९ सँग सम्बन्धित खर्च गर्दा प्रकोष व्यवस्थापन कोष खाता खोली सोमा रहेको जिम्मेवारी रु. २७५४८६/- मा स्थानीयतहको कार्यक्रम बजेटबाट रु. १० लाख र प्रदेश कोभिड कोषबाट रु. १० लाख समेत आम्दानी गरी सो मध्ये कोभिड-१९ को नियन्त्रण र उपचार कार्यमा रु. १२४७१७९/- खर्च गरी बाँकी रु. २५४०४५/- सोही खातामा मौज्जात राखेको छ । कानूनमा भएको व्यवस्थाको पालना गरी कारोवार संचालन गर्नुपर्दछ ।	
७३.२			कार्यालयले उपलब्ध गराएको विवरण अनुसार यो वर्ष क्वारेन्टिन र होल्डिङ सेन्टर निर्माणमा रु. १ लाख जनशक्ति परिचालनमा रु. ७९६९५९/- तथा अन्य शिर्षकहरूमा रु. ३५०२२०/- खर्च गरेको मध्ये जोखिम भत्तामा रु. १०३४८०/- (मेडिकल अधिकृतलाई) खर्च गरेको देखिएको छ ।	
७३.३			<b>नपाउने ननप्राक्टिस भत्ता:</b> नेपाल सरकार स्वास्थ्य विभागले तोकिएका अस्पतालमा कार्यरत विशेषज्ञ डाक्टरहरूलाई तोकिएको मापदण्डको आधारमा ननप्राक्टिस भत्ता सम्बन्धी व्यवस्था गरेको छ । कार्यालयले कोभिड-१९ को उपचार गर्ने करार सेवामा नियुक्त डा. रामभगीरथ शाहलाई २०७८।१।२८ को गाउँ कार्यपालिकाको निर्णय नं. २९५ बाट निजलाई तलव र स्थानीय भत्ता बाहेक मासिक जोखिम भत्ता रु. २०१९०/- र ननप्राक्टिस भत्ता वापत मासिक रु. ५६८०/- समेत थप भुक्तानी गर्ने निर्णय गरी नियुक्तीको शर्तमा उल्लेख नभएको र विशेषज्ञ डाक्टरको लागि दिईने ननप्राक्टिस भत्ता समेत भुक्तानी गरी बढी व्ययभार पारेको रु.	९८९,०९०
७३.४			<b>अन्य निकायबाट प्राप्त सहायता:</b> गाउँपालिकालाई कोभिड-१९ को नियन्त्रण र उपचारको लागि वि.पि.कोइलारा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ३ थान अक्सिजन कन्सन्टेटर रु. १५००००/-का मेशिन तथा युवा नेपाल समाजले अक्सिजन सिलिण्डर, माक्स, सेनिटाईजर लगायतका रु. १५०००००/- मूल्यका मालसामान उपलब्ध गराएकोमा कटुन्जे हेल्थ पोष्टलाई उपलब्ध गराएको र ओखलढुंगा संजालको तर्फबाट रु. २० लाख मूल्यका अक्सिजन सिलिण्डर, भिडियो एक्सरे मेशिन, ९ थान वेड र सोसँग सम्बन्धित मालसामान, ९ सेट थर्मल गन समेत प्राप्त भएको विवरबाट देखिएको छ ।	
७३.५			<b>कार्यालयको खरिद:</b> कार्यालयले कोभिड-१९ उपचारको लागि ५ थान हस्पिटल वेड र आइभि स्टेण्ड, म्याट्रेस, वेड लकर समेत खरिद गरी आसोलेशन केन्द्र संचालन गरेको देखियो ।	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम
७३.६			<b>पि.पि.ई. मास्क खरिद:</b> कार्यालयले १३५ थान पिपिई प्रतिपिस रु. 3690/- र सर्जिकल मास्क प्रति पिस रु. 5.38 का दरले 45000 तथा आरडिटि किट १२ थान रु. 3500/- को दरबाट खरिद गरेको विवरणबाट देखिएको छ ।	
७३.७			<b>खोजपडताल र पहिचान:</b> गाउँपालिकाले कोभिड-19 संक्रमितहरूको खोजपडतालको कार्य गरेकोमा १२४ जना शंकास्पद विरामी मध्ये पिसिआर परीक्षणबाट ४४ जना संक्रमित देखिएका तथा ४६८ जनाको एन्टिजेन परीक्षण गरिएकोमा १०१ जना संक्रमित देखिएको विवरण प्राप्त भएको छ ।	
७३.८			<b>24/2078/3/31,</b> कोभिड-19 नियन्त्रण र रोकथाम कार्यविधि निर्देशिकामा कोभिड-19 को उपचारको लागि प्राप्त रकम सोही प्रयोजनमा मात्र खर्च गर्नुपर्ने व्यवस्था छ । कार्यालयले ग्रामीण गस्ती गरेको उल्लेख गरी प्रहरी चौकी कोषाहारले इन्धनको विल समावेश गरेको रु. 20000/- भुक्तानी गरेकोले तोकिएको प्रयोजनमा खर्च भएको मात्रै आधार नभएको अनियमित भुक्तानी रु.	२०,०००
७३.९			<b>14/2078/3/31,</b> वडा नं. १ को २०७७।७।२३ को पत्रबाट थुम्ले घाटमा कोरोना नियन्त्रण कार्यमा खटिएको प्रहरीको खाना खर्च उल्लेख गरी २०७७ श्रावण १ देखि आश्विन ९ सम्मको रु. 54420/- तथा क्वारेन्टिनमा रहेको व्यक्तिको खाना उल्लेख गरी रु. 7755/- समेत जम्मा रु. 63175/- वडा सचिव पेशल कुमार अधिकारीलाई भुक्तानी गरेकोमा संलग्न किराना पसलको विलबाट खाना खर्च दावी गरेको तथा सचिवले बुझिलिएकोमा रकम बुझाएको भरपाई समेत नरहेको निर्देशिका विपरितको भुक्तानी रु.	६३,१७५
७३.१०			<b>अभिलेख वेगरको खर्च: 9/2077/3/31,</b> सिद्धिचरण न.पा.को रुम्जाटार होल्डिङ सेन्टरमा सुनकोशी गाउँपालिकाका विदेशबाट आएका नागरिकहरूलाई खाना तथा खाजा वापत उल्लेख गरी गायत्री होटल एण्ड लज रुम्जाटारको विल समावेश गरी 608 छाक खाना प्रतिछाक रु. 125/- का दरले हुने रु. 76000/- भुक्तानी गरेकोमा सो रकम भुक्तानी गर्दा खाना खाजा खुवाएको अवधि तथा रुम्जाटारमा होल्डिङ सेन्टर रहेको तथा गाउँपालिकाका नागरिकहरूको नाम नामेसी समेत समावेश गरेको नपाइएकोले उक्त खर्च पुष्टि हुने प्रमाण पेश हुनुपर्दछ रु.	७६,०००

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम										
७३.११			<b>6/2077/3/31</b> , नेपाल सरकारले कोरोनाको कारण क्वारेन्टिनमा रहनुपर्ने अवस्था र खर्चको आधार समेत तोकिएको छ । वडा नं. 8 का वडाध्यक्ष गुणराज भट्टराईलाई २०७६ चैत्र देखि २०७७ आषाढ सम्मको क्वारेन्टिन व्यवस्थापन खर्च वापत गत वर्षको अवधिको खर्च सोधभर्ना गरेकोमा क्वारेन्टिनमा रहेका व्यक्तिको नाम नामेसी अवधि र खर्चको विवरण वेगर गतवर्षको रकम भुक्तानी गरेको प्रमाण वेगरको खर्च रु.	३३,४००										
७३.१२			<b>5-2078/3/31</b> , च्यानममा स्थापना भएको क्वारेन्टिनमा आएका नागरिक र सुरक्षा कर्मिको खाना खाजा वापत वडा नं. 7 का वडा सचिव हरिश्चन्द्र भुलेजलाई रु. 30125/- भुक्तानी गरेकोमा क्वारेन्टिन अवधि तथा क्वारेन्टिनमा रहेको व्यक्तिहरुको विवरण समावेश नभएको र सुरक्षाकर्मिको लागि छुट्टै खाना खर्च व्यहोर्नुपर्ने कारण उल्लेख नभएको अनियमित भुक्तानी रु.	३०,१२५										
७३.१३			<b>3/2078/3/31</b> , वडा नं. २ मा अन्यत्र र विदेशबाट आएका व्यक्तिहरु क्वारेन्टिन वस्नुपर्ने कारण खाना खाथा वापतको रकम उल्लेख गरी वडा सचिव रोशन गिरीको निवेदन र खाजा खानाको विल मात्र समावेश गरी भुक्तानी गरेकोमा होल्डिङ सेन्टरमा रहेका व्यक्तिहरुको नामनामेसी अवधि र होल्डिङ सेन्टर खडा गर्ने निर्णय समावेश नभएको प्रमाण वेगरको खर्च रु..	६९,९४०										
७४			<b>सम्झौता अनुसार कार्य नभएको</b> <b>सम्झौता अनुसार कार्य नभएको</b> - उपभोक्ता समितिसँग निर्माण कार्यको सम्झौता गर्दा एक आर्थिक वर्ष भित्र सम्पन्न हुने गरी गर्नुपर्दछ । तर पालिका र उपभोक्ता समितिबीच फलोट भन्ज्याङ बान्द्रे सिस्नेरी मोटरबाटोको रु.५५००९०९/- को कार्य गर्ने गरी सम्झौता भएकोमा यस वर्ष रु.१७५२६२९/- को मात्र कार्य भएको पाईयो । सालबसालि रुपमा बजेट विनियोजन हुने यस्ता योजनाहरुको कार्य समयमा सम्पन्न नहुदाँ पालिकाको विकास निर्माणको कार्य प्रभावित भएको हुनुका साथै आ.व.२०७८। ७९ मा समेत उक्त योजनामा बजेट विनियोजन भएको पाईएन । तसर्थ समयमै कार्य सम्पन्न हुने गरी उपभोक्ता समितिसँग सम्झौता गर्नुपर्ने देखिन्छ ।											
७५			<b>डीपीआर खर्च</b> <b>डीपीआर खर्च</b> – बजेट व्यवस्था भई कार्यान्वयन हुने आयोजनाको मात्र गुरुयोजना डीपीआर लगायतको अध्ययत गरी प्रतिवेदन तयार गर्नु पर्दछ । यस स्थानीय तहले यो बर्ष स्वीकृत बार्षिक कार्यक्रम अनुसार देहायबमोजिमको कार्य परामर्शदाताबाट गराई प्रतिवेदन प्राप्त गरेको छ ।											
			<table border="1"> <thead> <tr> <th>कार्य विवरण</th> <th>परामर्शदाता</th> <th>स्वीकृत</th> <th>खर्च रकम</th> <th>अध्ययनबाट निर्धारण भएको आयोजनाको</th> </tr> </thead> <tbody> <tr> <td></td> <td></td> <td></td> <td></td> <td></td> </tr> </tbody> </table>	कार्य विवरण	परामर्शदाता	स्वीकृत	खर्च रकम	अध्ययनबाट निर्धारण भएको आयोजनाको						
कार्य विवरण	परामर्शदाता	स्वीकृत	खर्च रकम	अध्ययनबाट निर्धारण भएको आयोजनाको										

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय				बेरुजु रकम
					<b>रकम</b>	<b>लागत</b>	
			आधारभुत अस्पताल	सिभिक इन्जिनियरिङ	१५०००००	१४९००००	८४९९९४७९
			प्रशासकिय भवन	सिभिक इन्जिनियरिङ	१५०००००	१४९०५०	१५४१९०७०१
			एकीकृत दलित वस्ती विकास	ए.वि.सी. विल्डर्स	५०००००	४९७०००	५५७३०४३४
			इलेक्ट्रिकल नेटवर्क डिष्ट्रिब्युटर वर्क १ २ ३	सिभिक इन्जिनियरिङ	५०००००	500000	७२६१५९३६
			इलेक्ट्रिकल नेटवर्क डिष्ट्रिब्युटर वर्क ५ ६ ९	नक्सा डिजायन एण्ड कन्सल्ट प्रा. लि.	५०००००	४८७५००	५१४६१२६६
			इलेक्ट्रिकल नेटवर्क डिष्ट्रिब्युटर वर्क ४ ७ ८	गेक्टा सिभिल	५०००००	४८८००	५२९६८५३४
			<b>जम्मा</b>		<b>९००००००</b>	<b>२६७२३५०</b>	<b>४७१९६६३५०</b>
<p>कार्यालयले माथि उल्लेखित कामको अतिरिक्त २०७७।७८ मा ठेक्काको काममा <b>HT</b> लाईन सम्बन्धी कार्य वडा नं. ७,८,३ र <b>LT</b> लाईन वडा नं. ५, ६, ९ मा परामर्श सेवा सम्बन्धी थप कार्य गराएको छ ।</p> <p>यस्तो अध्ययन कार्य गराउँदा लाग्ने खर्चको लागत अनुमान तयार गर्दा कुनै आधार नलिई स्वीकृत बजेट बमोजिमकै रकम खर्च गरेको उपयुक्त देखिएन । डी.पी.आर.तयार गर्दा गाउँपालिकाको प्राविधिक जनशक्ति प्रयोग नगर्नाको कारण स्पष्ट गर्दै आगामी दिनमा गाउँपालिकाको प्राविधिक जनशक्तिबाट यस्तो कार्य गराउनु पर्दछ ।</p>							

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम												
७६			<b>संघिय सरकारबाट हस्तान्तरित कार्यक्रम(सशर्ततर्फ)</b>													
७६.१			<p><b>शिक्षक दरबन्दी र पदपूर्ति</b> - स्थानीय तह अन्तर्गत रहेका सामुदायिक विद्यालयहरूमा दरबन्दी अनुसार शिक्षकको पदपूर्ति भई नियमित पठनपाठको व्यवस्था हुनुपर्दछ । यस स्थानीय तह अन्तर्गत विभिन्न तहका ३९ सामुदायिक विद्यालयहरूको शिक्षक दरबन्दी र पदपूर्तिको अवस्था एवं विद्यार्थीको संख्या निम्नानुसार रहेको देखिन्छ ।</p> <table border="1"> <thead> <tr> <th>सि.नं.</th> <th>विद्यालयको नाम</th> <th>शिक्षक दरबन्दी</th> <th>पदपूर्ति</th> <th>पदपूर्ति मध्ये करार</th> <th>विद्यार्थी संख्या</th> </tr> </thead> <tbody> <tr> <td>१.</td> <td>विभिन्न ३९ विद्यालय</td> <td>१८०</td> <td>१८०</td> <td>६३</td> <td>५३३०</td> </tr> </tbody> </table>	सि.नं.	विद्यालयको नाम	शिक्षक दरबन्दी	पदपूर्ति	पदपूर्ति मध्ये करार	विद्यार्थी संख्या	१.	विभिन्न ३९ विद्यालय	१८०	१८०	६३	५३३०	
सि.नं.	विद्यालयको नाम	शिक्षक दरबन्दी	पदपूर्ति	पदपूर्ति मध्ये करार	विद्यार्थी संख्या											
१.	विभिन्न ३९ विद्यालय	१८०	१८०	६३	५३३०											
७६.२			<p><b>राजस्व बाँडफाँडबाट शिक्षकको तलब भत्ता</b>- अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ९ ले स्थानीय तहलाई स्वीकृत दरबन्दी भित्रका शिक्षकको तलब भत्ता बापत सशर्त अनुदान उपलब्ध गराउने व्यवस्था छ पालिकाले स्वीकृत दरबन्दी नभएका उल्लेख गरी १४ विद्यालयमा १९ जना शिक्षकहरूलाई यो वर्ष राजस्व बाँडफाँडबाट पोशाक भत्ता रु. १००००/- समेत रु. ४४०२८००/- तलब भत्ता भुक्तानी गरेकोले विकास निर्माण कार्यको लागि प्राप्त राजस्व बाँडफाँड रकम तलव भत्तामा खर्च लेखेको अनियमित रु.</p>	४,४०२,८००												
७६.३			<p><b>दिवा खाजा:</b> वित्तीय हस्तान्तरण मार्फत शर्त अनुदानमा पाएको रकम खर्च गर्दा तोकिएको आधार र स्वीकृत नर्म्सको आधारमा गर्नुपर्ने व्यवस्था छ । कार्यालयले यो वर्ष दिवा खाजा कार्यक्रम संचालन गर्न विद्यालयहरूलाई हाजिरी दिन १०० को हुने प्रति विद्यार्थी रु. १५/- का दरले बाल विकास तर्फका ५३४ र प्राथमिक तह (१-५) तर्फ २२२७ जनाको लागि रु. ४७७९५००।- निकास गरेकोमा लेखापरीक्षणमा विद्यालयहरूले विद्यार्थीका अविभावकलाई रकम बुझाएको विवरण पेश भएतापनि देहायका विद्यालयहरूले लेखापरीक्षण अवधि सम्म उक्त रकमबाट भएको खर्च र विद्यार्थीलाई बुझाएको प्रमाण पेश नभएको साथै २०७८।१।१३ देखि कोभिड-१९ को कारणले विद्यालयहरू बन्द रहेकोले निकास भएको रकमबाट तोकिएको कार्यमा खर्च भए नभएको यकिन गरी खर्च नभएमा रकम फिर्ता लिई संघीय संचित कोष दाखिला हुनुपर्दछ रु.</p> <table border="1"> <thead> <tr> <th>विद्यालयको नाम</th> <th>निकास रकम</th> <th>लेखापरीक्षणमा पेश भएको विवरणबाट देखिएको खर्च</th> <th>बाँकी</th> <th>कैफियत</th> </tr> </thead> <tbody> <tr> <td>सोहाङ्गना प्रा.वि. भीरगाउँ</td> <td>४२०००</td> <td></td> <td>४२०००</td> <td></td> </tr> </tbody> </table>	विद्यालयको नाम	निकास रकम	लेखापरीक्षणमा पेश भएको विवरणबाट देखिएको खर्च	बाँकी	कैफियत	सोहाङ्गना प्रा.वि. भीरगाउँ	४२०००		४२०००		२,४३९,५६०		
विद्यालयको नाम	निकास रकम	लेखापरीक्षणमा पेश भएको विवरणबाट देखिएको खर्च	बाँकी	कैफियत												
सोहाङ्गना प्रा.वि. भीरगाउँ	४२०००		४२०००													

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय				बेरुजु रकम
			जनज्योति प्रा.वि. सिमलचौर	63000		६३०००	
			आरुभन्ज्याड नि.मा.वि. आरुभन्ज्याड	123000	117300	५७००	
			बलखु मा.वि. बलखु	151500	93000	58500	
			योगिस्थान नि.मा.वि. साँधी	109500		१०९५००	हाजिरी विवरण मात्र पठाएको
			सुनकोशी मा.वि. बलखु	115500		११५५००	
			प्रबुद्ध मा.वि. च्यानम	282000	24000	२५८०००	
			चम्पादेवी प्रा.वि. रयाले	42000		४२०००	
			सन्तमाला प्रा.वि. खाल्टेडाँडा	54000		५४०००	
			कालिका प्रा.वि. जोरधारा	93000		९३०००	
			चम्पादेवी नि.मा.वि. ककनी	168000		१६८०००	
			कटुन्जे मा.वि. कटुन्जे	144000		१४४०००	
			कुशादेवी मा.वि. कटुन्जे	234000		२३४०००	
			भिमसेन प्रा.वि. घलेपाटी	70500		७०५००	
			शिवालय प्रा.वि. ह्याकुले	48000		४८०००	
			सृजनादेवी प्रा.वि. कटुन्जे	27000		२७०००	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय					बेरुजु रकम
			त्रिवेणी धाम गुरुकुल संस्कृत विद्यालय	55500			५५५००	
			कालिका नि.मा.वि. मूलखर्क	72000	67500		4500	
			चौतारा मा.वि. डाँडाखर्क	301500			३०१५००	हाजिरी विवरण मात्र पठाएको
			महाकाली प्रा.वि. चौलागाउँ	105000			१०५०००	
			थानी नि.मा.वि. जेरुड	303000			३०३०००	
			पञ्चकन्या मा.वि. सिस्नेरी	148500	147000		१५००	
			कालिका मा.वि. सिस्नेरी	187500	160140		२७३६०	
			जाल्पा प्रा.वि. देवीटार	88500	87000		१५००	
			जनजागृति प्रा.वि. सारदुम्कि	73500			७३५००	
			जनचेतना प्रा.वि. जेरुडघाट	25500			२५५००	
			<b>जम्मा</b>				<b>२४३१५६०</b>	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																
७६.४			<p><b>लागत सहभागिता अनुदान:</b> 402/2078/3/28, शर्त अनुदान वापतको रकम खर्च गर्दा तोकिएको नर्सको आधारमा गर्नुपर्ने व्यवस्था छ । कार्यालयले कृषि तर्फको हस्तान्तरित कार्यक्रमबाट २०७७।७८ मा पकेट विकास कार्यक्रम अन्तर्गत बहुउद्देश्यीय नर्सरी स्थापनाको लागि प्रस्ताव पेश गर्नुपर्ने व्यवस्था छ । गा.पा. वडा नं. ८ मा रहेको निलकण्ड एग्रीकल्चर एण्ड पशुपक्षी विकास प्रा.लि.ले पेश गरेको प्रस्ताव (अनुसूची-3) मा उक्त प्रा.लि.सँग कागती, जुनार र सुन्तला जातका १ वर्षे र २ वर्षे उमेर र साइजमा विरुवा ३२००० रहेको देखाई टनेल खरिद र गार्डेन पाइप तथा थप कागती, सुन्तला र जुनारको विउ खरिद गर्ने समेतको प्रस्ताव लागत पेश गरेको आधारमा सोही संस्थालाई छनौट गरी रु. 200000/- अनुदान उपलब्ध गराएको पाइयो । तर प्रा.लि.ले पेश गरेको कम्पनी दर्ताको अभिलेख बमोजिम उक्त प्रा.लि. २०७७।७।२७ मा मात्र कम्पनी रजिष्टरको कार्यालयमा दर्ता भएको र वडा नं. 7 स्थित प्रवृद्ध मा.वि.को जग्गा भाडामा लिने गरी २०७७।१०।२९ मा विद्यालय व्यवस्थापन समितिबाट निर्णय भई वार्षिक २५००/- भाडा तिर्ने सम्झौता पेश गरेको आधारमा बहुउद्देश्यीय नर्सरी स्थापनाको अनुदान दिएको पाइयो । विद्यालयले जग्गाको भाडा प्राप्त गरेको प्रमाण समावेश नभएको र नर्सरी स्थापना नै नभएको कम्पनीले जग्गा भाडामा लिने सम्झौताको आधारमा अनुदानग्राहीमा छनौट गरी अनुदान निकास गरेकोले तोकिएको आधार पुरा गरी अनुदान दिएको मात्रै आधार नदेखिएको रु.</p>	२००,०००																
७६.५			<p><b>406/2078/3/28, शा.अ. विवेक कुमार तामाङको नामको कक्षा ८ को परीक्षण संचालन खर्च पेशकी फछ्यौट गरेकोमा कक्षा ८ को परीक्षा संचालन भएको अवधि सहितको विवरण समावेश नभएको र २०७८।३।१ देखि २०७८।३।१० सम्मको निम्नानुसारको अवधिमा खर्च गरेको विल भरपाई समावेश गरी पेशकी फछ्यौट गरेकोमा खर्च सदर नभएको साथै शैक्षिक सत्र सामासि पछिका खर्चका विल समावेश गरी पेशकी फछ्यौट गरेको अनियमित रु.</b></p> <table border="1" style="margin-left: auto; margin-right: auto;"> <thead> <tr> <th>विजक मिति</th> <th>रकम</th> <th>वापत</th> <th>कैफियत</th> </tr> </thead> <tbody> <tr> <td>2078/2/1</td> <td>20000</td> <td>प्रमाणपत्र छपाई</td> <td>400 प्रति</td> </tr> <tr> <td>2078/2/16</td> <td>20000</td> <td>प्रमाणपत्र छपाई</td> <td>400 प्रति</td> </tr> <tr> <td>2078/3/1</td> <td>10000</td> <td>प्रमाणपत्र छपाई</td> <td>२०० प्रति</td> </tr> </tbody> </table>	विजक मिति	रकम	वापत	कैफियत	2078/2/1	20000	प्रमाणपत्र छपाई	400 प्रति	2078/2/16	20000	प्रमाणपत्र छपाई	400 प्रति	2078/3/1	10000	प्रमाणपत्र छपाई	२०० प्रति	
विजक मिति	रकम	वापत	कैफियत																	
2078/2/1	20000	प्रमाणपत्र छपाई	400 प्रति																	
2078/2/16	20000	प्रमाणपत्र छपाई	400 प्रति																	
2078/3/1	10000	प्रमाणपत्र छपाई	२०० प्रति																	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय					बेरुजु रकम	
				2078/3/10	19800	मार्क लेजर प्रिन्ट	२२०० प्रति		
				2078/3/1	19928	विद्यालय लेजर			
				2078/2/25	19400	मार्क इन्ट्रि	२६००		
				2078/2/12	8000	खाना खाजा	५०/50		
				<b>जम्मा</b>	<b>117128</b>				
			कार्यालयको मिति २०७८।७।२२ को अनुरोध र प्रतिक्रिया प्राप्त भइ कार्यालयको २०७९।२।१३ को निर्णय अनुसार रु ११७१२८ मा फछ्यौट भएकोमा NAMS DIGITALIZATION गर्दा अभिलेख देखिने सम्म प्रयोजनका लागि यहाँ दर्शाइएको छ ।						
७६.६			<b>दोहोरो अनुदान: 289/2078/3/22</b> , शर्तत कार्यक्रममा प्राप्त रकम तोकिएको कार्यक्रम संचालन निर्देशिकाको आधारमा खर्च गर्नुपर्ने व्यवस्था छ । कार्यालयले शिक्षा तर्फ प्राप्त शिक्षक दरबन्दी तथा राहत अनुदान नपाएका सामुदायिक विद्यालयलाई एकमुष्ट अनुदान कृयाकलापमा रहेको कार्यक्रम बजेटबाट जनचेतना आ.वि. जेरुडलाई रु.1000000/- एकमुष्ट अनुदान दिएकोमा सो विद्यालयमा गाउँपालिकाले राजस्व बाँडफाँड अनुदानबाट १ जना निजी शिक्षकको तलव भत्ता समेत निकास गरेकोले एकै कार्यमा दोहोरो निकास दिएको सम्बन्धमा यकिन गरी बढी निकास रकम संघिय सञ्चित कोष फिर्ता गर्नुपर्दछ रु.						१,०००,०००
७६.७			<b>सेनिटरी प्याड: 94/2077/12/23</b> , कार्यालयले यो वर्ष विद्यालय खुलाई उपलब्ध गराउने सेनिटरी प्याड खरिद गरी रु. 946386/- खर्च गरेकोमा देखिएका व्यहोराहरु						

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																				
७६.८			<p><b>बढी व्ययभार:</b> सार्वजनिक खरिद ऐन २०६३ को दफा ८(२) खरिद कार्य गर्दा प्रतिस्पर्धा सिमित हुने गरी टुक्रा टुक्रा पारी खरिद गर्न नहुने व्यवस्था छ । खरिद नियमावली २०६४ को नियम ११ मा मालसामान खरिद गर्दा स्पेसिफिकेशन आधारमा लागत अनुमान तयार गर्नुपर्ने व्यवस्था छ । कार्यालयले सेनिटरी प्याड खरिद गर्नुअघि विलालयमा उक्त सुविधा उपलब्ध गराउनुपर्ने क्षेत्रमा संख्याको अनुमान गरी मालसामानको स्पेसिफिकेशन खुलाई लागत अनुमान स्वीकृत गरेको पाइएन । खरिद समितिको निर्णयानुसार उल्लेख गरी निम्नानुसारका भौ.नं. र मितिबाट देहायको संख्यामा सेनिटरी प्याड खरिद गरी खर्च गरेको पाइयो ।</p> <table border="1" data-bbox="801 448 1637 783"> <thead> <tr> <th>खरिद मिति</th> <th>प्याकेट संख्या (पिस)</th> <th>दर</th> <th>रकम</th> <th>सप्लायर्सको नाम</th> </tr> </thead> <tbody> <tr> <td>2077/9/25</td> <td>6930</td> <td>71.99</td> <td>498906</td> <td>एस.आर. सर्जिकल</td> </tr> <tr> <td>2078/3/30</td> <td>4125</td> <td>96</td> <td>448480</td> <td>राइज ट्रेड इन्टरनेशनल</td> </tr> <tr> <td><b>जम्मा</b></td> <td><b>11055</b></td> <td></td> <td></td> <td></td> </tr> </tbody> </table> <p>उपरोक्तानुसारको प्याड खरिद गर्दा ३ वटा सप्लायर्सको दररेट माग गरेको आधारबाट खरिद कार्य गरेकोमा छात्राहरूको संख्या यकिन नगरेको, प्याडको स्पेसिफिकेशन नतोकेको, लागत अनुमान स्वीकृत नगरेको साथै प्रतिस्पर्धा वेगर अधिल्लो पटकको खरिद मूल्य भन्दा पछिल्लो अवधिमा एकै मालसामान खरिद कार्यमा बढी व्ययभार पारेको रु.</p> <p>खरिद गरिएका प्याड मध्ये 2078/3/31 मा १७ विलालयलाई ५२७५ प्याकेटमात्र वितरण गरेकोले बाँकी प्याडको स्थिति यकिन गर्नुपर्दछ</p>	खरिद मिति	प्याकेट संख्या (पिस)	दर	रकम	सप्लायर्सको नाम	2077/9/25	6930	71.99	498906	एस.आर. सर्जिकल	2078/3/30	4125	96	448480	राइज ट्रेड इन्टरनेशनल	<b>जम्मा</b>	<b>11055</b>				९९,०४९.२५
खरिद मिति	प्याकेट संख्या (पिस)	दर	रकम	सप्लायर्सको नाम																				
2077/9/25	6930	71.99	498906	एस.आर. सर्जिकल																				
2078/3/30	4125	96	448480	राइज ट्रेड इन्टरनेशनल																				
<b>जम्मा</b>	<b>11055</b>																							
७६.९			<p><b>राष्ट्रपति शैक्षिक कार्यक्रम:</b> नेपाल सरकारले २०७७।७८ मा राष्ट्रपति शैक्षिक कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयमा कक्षाकोठा निर्माण, खानेपानी सहित शौचालय, कम्प्युटर ल्याव स्थापना, पुस्तकालय, विज्ञान प्रयोगशाला, शिक्षामा नविन प्रविधि लगायत कार्यक्रमहरूमा रकम निकास दिई खर्च गर्ने गरेको छ । पालिकालाई यो वर्ष यस कार्यक्रमबाट प्राप्त रकम पालिकाले विलायहरूलाई निकास पठाएको मध्ये लेखापरीक्षणको अवधि सम्म प्राप्त विल भरपाई र कार्य सम्पन्न प्रतिवेदन समेतको परीक्षण गर्दा देखिएका व्यहोरा:</p>	६५०,०००																				

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम												
			<p>· कार्यक्रम कार्यान्वयन निर्देशिका २०७८ मा विद्यालयहरूले प्राप्त यस कार्यक्रमको रकमबाट मालसामान खरिद, निर्माण लगायतका कार्यहरू सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४ को आधारमा खरिद कार्य गर्नुपर्नेमा अधिकांश विद्यालयहरूले शिक्षामा नविन प्रविधि तर्फको रकमबाट ल्यापटप, डेक्सटप कम्प्युटर फर्निचर स्मार्ट टेलिभिजन सहितका विद्युतीय उपकरणहरूको स्पेसिफिकेशन स्वीकृत गरी लागत अनुमान स्वीकृत नगरेका ३ वटा दरभाउ मात्र लिई खरिद गरेको, विद्यालयको जिन्सीखातामा अद्यावधिक गरी खरिद मालसामान दाखिला नभएको, भुक्तानीमा अग्रिमकर कट्टी नगरेको, मालसामानको वारेन्टि ग्यारेन्टि नलिएको समेत देखिएको छ ।</p> <p>· विद्यालयसँग कार्यक्रम संचालन सम्झौता प्रमुख प्रशासकिय अधिकृतले गर्ने गरेको पाइएन ।</p> <p>· कम्प्युटर ल्याव, स्थापनाको रकम प्राप्त गर्ने विलायतहरूले ल्यावको लागि कोठा तयारी र विद्युत सेवा समेत अवस्था नखुलाएको,</p> <p>· सिकाई सामग्री वापतको रकम पाउने पंचकन्य मा.वि.ले भलिवल, फुटवल लगायतका खेल सामग्री खरिद कार्यमा गरेको विल भरपाई पेश गरेको छ । भूमेस्थान आ.वि.ले सो शिर्षकको रकम फिर्नाचर खरिद कार्यमा रु. 153084/- र अध्य विद्यालय मसलन्द सामाग्रीमा खर्च गरेको देखियो ।</p> <p>· यस कार्यक्रमबाट निकास पठाइएका विद्यालय मध्ये निम्नानुसारका विद्यालयहरूले उक्त रकमबाट भए गरेको कामको कार्यसम्पन्न प्रतिवेदन पेश नगरेकोले तोकिएको कामका खर्च भएमा सोको प्रमाण पेश गर्नुपर्ने रु.</p> <table border="1" data-bbox="898 850 1534 1197"> <thead> <tr> <th>विद्यालयको नाम</th> <th>निकास रकम</th> <th>वापत</th> </tr> </thead> <tbody> <tr> <td>कटुन्जे मा.वि. कटुन्जे</td> <td>650000</td> <td>शिक्षामा नविन प्रविधि</td> </tr> <tr> <td>योगीस्थान आ.वि.</td> <td>1800000</td> <td>कक्षाकोठा निर्माण</td> </tr> <tr> <td><b>जम्मा</b></td> <td><b>2450000</b></td> <td></td> </tr> </tbody> </table> <p>कार्यालयको मिति २०७८।७।२२ को अनुरोध र प्रतिक्रिया प्राप्त भइ कार्यालयको २०७९।२।१३ को निर्णय अनुसार रु १८०००००० फछ्यौट भइ रु ६५०००० लगत बाँकी रहेको NAMS DIGITALIZATION गर्दा अभिलेख देखिने सम्म प्रयोजनका लागि यहाँ दर्शाइएको छ ।</p>	विद्यालयको नाम	निकास रकम	वापत	कटुन्जे मा.वि. कटुन्जे	650000	शिक्षामा नविन प्रविधि	योगीस्थान आ.वि.	1800000	कक्षाकोठा निर्माण	<b>जम्मा</b>	<b>2450000</b>		
विद्यालयको नाम	निकास रकम	वापत														
कटुन्जे मा.वि. कटुन्जे	650000	शिक्षामा नविन प्रविधि														
योगीस्थान आ.वि.	1800000	कक्षाकोठा निर्माण														
<b>जम्मा</b>	<b>2450000</b>															

क्र.सं. १०	भौचर नम्बर	भौचर मिति	बिषय	सं.सं. रकम																								
			<p><b>बढी तलब भुक्तानी:</b> विद्यालयमा कार्यरत शिक्षकको तलब भत्ता निकासी गर्दा शिक्षक दरवन्दी अभिलेख अध्यावधिक गरी सोही अनुसार दरवन्दी शिक्षक, अनुदानकोटा (राहत) शिक्षक र प्राविधिक धारतर्फका अनुदानमा कार्यरत शिक्षक तथा प्रशिक्षकहरूको लागि विद्यालयबाट प्राप्त माग फारम रुजु गरी एकिन गरेरमात्र रकम निकासी दिनुपर्दछ । लेखापरीक्षणमा पेश भएको विवरणको आधारमा नमुना छनोट गरि परिक्षण गर्दा तपसिलको विद्यालयका शिक्षकलाई पाउने रकम भन्दा बढी भुक्तानी दिएको पाईएकोले भुक्तानी दिने आधार पेश हुनुपर्ने अन्यथा संघीय संचित कोष फिर्ता गर्नुपर्ने देखिएको रु...</p>																									
			<table border="1"> <thead> <tr> <th data-bbox="421 371 589 560">विद्यालयको नाम</th> <th data-bbox="589 371 725 560">शिक्षकको नाम</th> <th data-bbox="725 371 846 560">बढी भुक्तानी रकम</th> <th data-bbox="846 371 2020 560">कैफियत</th> </tr> </thead> <tbody> <tr> <td data-bbox="421 560 589 699">सरस्वती आ वि</td> <td data-bbox="589 560 725 699">उर्मिला न्यौपाने</td> <td data-bbox="725 560 846 699">७०९९९</td> <td data-bbox="846 560 2020 699">निज शिक्षक २०७७।६।१९ गते जलकन्या आवि चम्पादेवी सरुवा भई गएकोमा असोजको १० दिनको तलब, चाडपर्व समेत प्रथम चौमासिकको बढी भुक्तानी गएको</td> </tr> <tr> <td data-bbox="421 699 589 837">आरुभञ्ज्याङ निमावि</td> <td data-bbox="589 699 725 837">गोविन्द यादव</td> <td data-bbox="725 699 846 837">१६३२३</td> <td data-bbox="846 699 2020 837">निज शिक्षक २०७८।३।१७ गते सरुवा भई ज श मावि, सप्तरी सरुवा भई गएकोमा असारको १३ दिनको तलब बढी भुक्तानी गएको</td> </tr> <tr> <td data-bbox="421 837 589 1026">प्रबुद्ध मा वि</td> <td data-bbox="589 837 725 1026">तारा शर्मा</td> <td data-bbox="725 837 846 1026">३४४५४</td> <td data-bbox="846 837 2020 1026">निज शिक्षक २०७७।८।२३ गते सरुवा भई प्रबुद्ध मावि, सुनकोशी गाउँपालिका आएकोमा निजको रमानामा २०७७ मंशिर सम्मको तलब भत्ता श्री हिमाल दर्शन आवि सोलुखुम्बुबाट भुक्तानी दिएको देखिएकोले २०७७ मंशिरको बढी भुक्तानी भएको क.सं.कोष थप रकम समेत सम्बन्धितबाट असल हुनुपर्दछ ।</td> </tr> <tr> <td data-bbox="421 1026 589 1214">प्रबुद्ध मा वि</td> <td data-bbox="589 1026 725 1214">राम पुकार साह</td> <td data-bbox="725 1026 846 1214">११८२९</td> <td data-bbox="846 1026 2020 1214">निज शिक्षक २०७७।८।२२ गते सरुवा भई जाल्पा मावि, गएकोमा निजलाई तेश्रो चौमासिकको विद्यालय निकासामा मंशिर पुरै महिना र पौष १ दिनको तलब जनाई रु.३६६७१/- भुक्तानी दिएकोमा सरुवा भएको अवधि पछिको बढी १० दिनको तलब भुक्तानी।</td> </tr> <tr> <td data-bbox="421 1214 589 1425">बल्खु मावि</td> <td data-bbox="589 1214 725 1425">पोशाक भत्ता</td> <td data-bbox="725 1214 846 1425">१००००</td> <td data-bbox="846 1214 2020 1425">यस विद्यालयको आधारभुततर्फ दरवन्दिमा ४ र राहतमा ४ माध्यमिकतर्फ राहतमा ४ गरि कुल १२ शिक्षक कार्यरत रहेकोमा तेश्रो चौमासिकको तलब निकासी संगै पोशाक भत्ता रु.१२००००/- निकासी दिनुपर्नेमा रु.१३००००/- निकासी दिएकोले बढी निकासी दिएको पोशाक भत्ता फिर्ता हुनुपर्दछ ।</td> </tr> </tbody> </table>	विद्यालयको नाम	शिक्षकको नाम	बढी भुक्तानी रकम	कैफियत	सरस्वती आ वि	उर्मिला न्यौपाने	७०९९९	निज शिक्षक २०७७।६।१९ गते जलकन्या आवि चम्पादेवी सरुवा भई गएकोमा असोजको १० दिनको तलब, चाडपर्व समेत प्रथम चौमासिकको बढी भुक्तानी गएको	आरुभञ्ज्याङ निमावि	गोविन्द यादव	१६३२३	निज शिक्षक २०७८।३।१७ गते सरुवा भई ज श मावि, सप्तरी सरुवा भई गएकोमा असारको १३ दिनको तलब बढी भुक्तानी गएको	प्रबुद्ध मा वि	तारा शर्मा	३४४५४	निज शिक्षक २०७७।८।२३ गते सरुवा भई प्रबुद्ध मावि, सुनकोशी गाउँपालिका आएकोमा निजको रमानामा २०७७ मंशिर सम्मको तलब भत्ता श्री हिमाल दर्शन आवि सोलुखुम्बुबाट भुक्तानी दिएको देखिएकोले २०७७ मंशिरको बढी भुक्तानी भएको क.सं.कोष थप रकम समेत सम्बन्धितबाट असल हुनुपर्दछ ।	प्रबुद्ध मा वि	राम पुकार साह	११८२९	निज शिक्षक २०७७।८।२२ गते सरुवा भई जाल्पा मावि, गएकोमा निजलाई तेश्रो चौमासिकको विद्यालय निकासामा मंशिर पुरै महिना र पौष १ दिनको तलब जनाई रु.३६६७१/- भुक्तानी दिएकोमा सरुवा भएको अवधि पछिको बढी १० दिनको तलब भुक्तानी।	बल्खु मावि	पोशाक भत्ता	१००००	यस विद्यालयको आधारभुततर्फ दरवन्दिमा ४ र राहतमा ४ माध्यमिकतर्फ राहतमा ४ गरि कुल १२ शिक्षक कार्यरत रहेकोमा तेश्रो चौमासिकको तलब निकासी संगै पोशाक भत्ता रु.१२००००/- निकासी दिनुपर्नेमा रु.१३००००/- निकासी दिएकोले बढी निकासी दिएको पोशाक भत्ता फिर्ता हुनुपर्दछ ।	
विद्यालयको नाम	शिक्षकको नाम	बढी भुक्तानी रकम	कैफियत																									
सरस्वती आ वि	उर्मिला न्यौपाने	७०९९९	निज शिक्षक २०७७।६।१९ गते जलकन्या आवि चम्पादेवी सरुवा भई गएकोमा असोजको १० दिनको तलब, चाडपर्व समेत प्रथम चौमासिकको बढी भुक्तानी गएको																									
आरुभञ्ज्याङ निमावि	गोविन्द यादव	१६३२३	निज शिक्षक २०७८।३।१७ गते सरुवा भई ज श मावि, सप्तरी सरुवा भई गएकोमा असारको १३ दिनको तलब बढी भुक्तानी गएको																									
प्रबुद्ध मा वि	तारा शर्मा	३४४५४	निज शिक्षक २०७७।८।२३ गते सरुवा भई प्रबुद्ध मावि, सुनकोशी गाउँपालिका आएकोमा निजको रमानामा २०७७ मंशिर सम्मको तलब भत्ता श्री हिमाल दर्शन आवि सोलुखुम्बुबाट भुक्तानी दिएको देखिएकोले २०७७ मंशिरको बढी भुक्तानी भएको क.सं.कोष थप रकम समेत सम्बन्धितबाट असल हुनुपर्दछ ।																									
प्रबुद्ध मा वि	राम पुकार साह	११८२९	निज शिक्षक २०७७।८।२२ गते सरुवा भई जाल्पा मावि, गएकोमा निजलाई तेश्रो चौमासिकको विद्यालय निकासामा मंशिर पुरै महिना र पौष १ दिनको तलब जनाई रु.३६६७१/- भुक्तानी दिएकोमा सरुवा भएको अवधि पछिको बढी १० दिनको तलब भुक्तानी।																									
बल्खु मावि	पोशाक भत्ता	१००००	यस विद्यालयको आधारभुततर्फ दरवन्दिमा ४ र राहतमा ४ माध्यमिकतर्फ राहतमा ४ गरि कुल १२ शिक्षक कार्यरत रहेकोमा तेश्रो चौमासिकको तलब निकासी संगै पोशाक भत्ता रु.१२००००/- निकासी दिनुपर्नेमा रु.१३००००/- निकासी दिएकोले बढी निकासी दिएको पोशाक भत्ता फिर्ता हुनुपर्दछ ।																									

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय			बेरुजु रकम	
			बल्खु मावि	प्रा.शि द्वितिय संगिता कु पोखरेल	४९३६	तेश्रो चौमासिकको विद्यालय निकासामा निजलाई खाईपाई आएको ६ ग्रेडमा १ थप गरि ७ ग्रेडको रु.६५८०/- थप हुनुपर्नेमा ८ ग्रेड बापत रु.७५२०/- को दरले बढी भुक्तानी दिएको कसंकोष समेतको रकम असुल हुनुपर्दछ ।	
			<b>जम्मा</b>		<b>147661</b>		

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																		
७६.११			<p><b>असम्बन्धित कृयाकलापबाट खर्च:</b> शिक्षा शशर्त अनुदानतर्फको रकम खर्च गर्दा नेपाल सरकारबाट सम्बन्धित आर्थिक वर्षको लागि स्वीकृत कार्यक्रम कार्यान्वयन पुस्तिकामा तोकिए बमोजिम गर्नुपर्दछ । पालिकाले तपसिलको भौचर नं र मितिमा कार्यान्वयन पुस्तिकको व्यवस्था विपरित खर्च गरेको रकम अनियमित देखिएको रु...</p> <table border="1"> <thead> <tr> <th>भौ.नं. र मिति</th> <th>कृयाकलाप</th> <th>रकम</th> </tr> </thead> <tbody> <tr> <td>४५०-२०७८। ३।३०</td> <td>छुट पाठ्यपुस्तक बापत रकम निकास गर्दा कृयाकलाप नं २.७.१३.३(प्रति विद्यार्थी लागतका आधारमा शिक्षण सिकाई सामग्री एवं कक्षा ८ को परीक्षा व्यवस्थापन अनुदान) बाट रकमान्तर बेगर खर्च गरेको</td> <td>१५७०५५</td> </tr> <tr> <td>२१७-२०७८। ३।१७</td> <td>कृयाकलाप नं २.७.१३.१३(विद्यालयमा शैक्षिक गुणस्तर सुदृढिकरण एवं कार्य सम्पादनमा आधारित प्रोत्साहन अनुदान) बाट शाखा अधिकृत विवेक कुमार तामाडलाई दैनिक भ्रमण भत्ता, खाना खाजा, स्टेशनरी सामग्री बापत भुक्तानी दिएको</td> <td>७००००</td> </tr> <tr> <td>११२-२०७७। ११।१८</td> <td>कृयाकलाप नं १.१.३.४ (माध्यमिक तहको स्वीकृत दरवन्दीका शिक्षक राहत अनुदान शिक्षकका लागि तलबभत्ता अनुदान शिर्षक)बाट बधारभुत तहका शिक्षकको पारिश्रमिक भुक्तानी गरेको</td> <td>२२६२५४</td> </tr> <tr> <td>२८४-२०७८। ३।२२</td> <td>सामुदायिक विद्यालयहरुको तेश्रो चौमासिकको शिक्षण सिकाई अनुदान रकम कृयाकलाप नं १.१.३.३(आधारभुत तहको स्वीकृत दरवन्दीका शिक्षकको तलब भत्ता अनुदान) बाट रु.३१५५५१/- र कृयाकलाप नं १.१.४.१(प्रारम्भिक बाल बिकास सहजकर्ताको पारिश्रमिक तथा विद्यालय कर्मचारी व्यवस्थापन अनुदान)बाट रु.२९४८८९/- समेत कुल रु.६१०४४०/- रकमान्तर बेगर खर्च गरेको</td> <td>६१०४४०</td> </tr> <tr> <td colspan="2"><b>जम्मा</b></td> <td><b>१०६३७४९</b></td> </tr> </tbody> </table>	भौ.नं. र मिति	कृयाकलाप	रकम	४५०-२०७८। ३।३०	छुट पाठ्यपुस्तक बापत रकम निकास गर्दा कृयाकलाप नं २.७.१३.३(प्रति विद्यार्थी लागतका आधारमा शिक्षण सिकाई सामग्री एवं कक्षा ८ को परीक्षा व्यवस्थापन अनुदान) बाट रकमान्तर बेगर खर्च गरेको	१५७०५५	२१७-२०७८। ३।१७	कृयाकलाप नं २.७.१३.१३(विद्यालयमा शैक्षिक गुणस्तर सुदृढिकरण एवं कार्य सम्पादनमा आधारित प्रोत्साहन अनुदान) बाट शाखा अधिकृत विवेक कुमार तामाडलाई दैनिक भ्रमण भत्ता, खाना खाजा, स्टेशनरी सामग्री बापत भुक्तानी दिएको	७००००	११२-२०७७। ११।१८	कृयाकलाप नं १.१.३.४ (माध्यमिक तहको स्वीकृत दरवन्दीका शिक्षक राहत अनुदान शिक्षकका लागि तलबभत्ता अनुदान शिर्षक)बाट बधारभुत तहका शिक्षकको पारिश्रमिक भुक्तानी गरेको	२२६२५४	२८४-२०७८। ३।२२	सामुदायिक विद्यालयहरुको तेश्रो चौमासिकको शिक्षण सिकाई अनुदान रकम कृयाकलाप नं १.१.३.३(आधारभुत तहको स्वीकृत दरवन्दीका शिक्षकको तलब भत्ता अनुदान) बाट रु.३१५५५१/- र कृयाकलाप नं १.१.४.१(प्रारम्भिक बाल बिकास सहजकर्ताको पारिश्रमिक तथा विद्यालय कर्मचारी व्यवस्थापन अनुदान)बाट रु.२९४८८९/- समेत कुल रु.६१०४४०/- रकमान्तर बेगर खर्च गरेको	६१०४४०	<b>जम्मा</b>		<b>१०६३७४९</b>	१,०६३,७४९
भौ.नं. र मिति	कृयाकलाप	रकम																				
४५०-२०७८। ३।३०	छुट पाठ्यपुस्तक बापत रकम निकास गर्दा कृयाकलाप नं २.७.१३.३(प्रति विद्यार्थी लागतका आधारमा शिक्षण सिकाई सामग्री एवं कक्षा ८ को परीक्षा व्यवस्थापन अनुदान) बाट रकमान्तर बेगर खर्च गरेको	१५७०५५																				
२१७-२०७८। ३।१७	कृयाकलाप नं २.७.१३.१३(विद्यालयमा शैक्षिक गुणस्तर सुदृढिकरण एवं कार्य सम्पादनमा आधारित प्रोत्साहन अनुदान) बाट शाखा अधिकृत विवेक कुमार तामाडलाई दैनिक भ्रमण भत्ता, खाना खाजा, स्टेशनरी सामग्री बापत भुक्तानी दिएको	७००००																				
११२-२०७७। ११।१८	कृयाकलाप नं १.१.३.४ (माध्यमिक तहको स्वीकृत दरवन्दीका शिक्षक राहत अनुदान शिक्षकका लागि तलबभत्ता अनुदान शिर्षक)बाट बधारभुत तहका शिक्षकको पारिश्रमिक भुक्तानी गरेको	२२६२५४																				
२८४-२०७८। ३।२२	सामुदायिक विद्यालयहरुको तेश्रो चौमासिकको शिक्षण सिकाई अनुदान रकम कृयाकलाप नं १.१.३.३(आधारभुत तहको स्वीकृत दरवन्दीका शिक्षकको तलब भत्ता अनुदान) बाट रु.३१५५५१/- र कृयाकलाप नं १.१.४.१(प्रारम्भिक बाल बिकास सहजकर्ताको पारिश्रमिक तथा विद्यालय कर्मचारी व्यवस्थापन अनुदान)बाट रु.२९४८८९/- समेत कुल रु.६१०४४०/- रकमान्तर बेगर खर्च गरेको	६१०४४०																				
<b>जम्मा</b>		<b>१०६३७४९</b>																				
७६.१२			<p><b>पाठ्यपुस्तक अनुदान:</b> शिक्षा शशर्त अनुदानतर्फको रकम खर्च गर्दा नेपाल सरकारबाट सम्बन्धित आर्थिक वर्षको लागि स्वीकृत कार्यक्रम कार्यान्वयन पुस्तिकामा तोकिए बमोजिम गर्नुपर्ने व्यवस्था छ । कार्यक्रम कार्यान्वयन पुस्तिका २०७७।७८ को कृयाकलाप नं २.४.६.१ अनुसार गत वर्षको ई.मि.सको आधारमा दोश्रो चौमासिकभित्र ७५ प्रतिशत रकम निकास दिनुपर्ने र नयाँ ई.मि.स प्राप्त भएपछि विद्यार्थी संख्या यकिन गरी विद्यालयले पुस्तक खरिद गरेको विल भरपाईको आधारबाट तथ्याङ्क भिडान गरी</p>	२८०,५०९																		

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																																																									
			<p>थप पाठ्यपुस्तकको रकम निकासी दिनुपर्ने व्यवस्था भएकोमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रको च.नं. ३९५ मिति २०७८।३।२५ को परिपत्रानुसार कोविड-१९ को कारण शैक्षिक सत्र २०७८ को ई.मि.स. तयार नभएकोले पुरै रकम निकासी पठाउन निर्देशन भएको छ । पालिकाले भौ.नं.२१७-२०७८।३।७ बाट ७५ प्रतिशत पाठ्यपुस्तक अनुदान बापत रु.१९८८७९८/-विद्यालयलाई निकासी दिएकोमा पुनःभौ.नं.४५०-२०७८।३।३० बाट थप पाठ्यपुस्तक बापत रु.७८४२५७/-समेत निकासी पठाएको छ । विद्यार्थी भर्ना संख्याको आधारमा मात्र निकासी दिनुपर्ने उक्त थप रकम शैक्षिक सत्र २०७८ को अद्यावधिक ई.मि.स बेगर निकासी गरेकोले तपसिलको विद्यालयलाई थप निकासी दिई खर्च गरेको सम्बन्धमा नयाँ ई.मि.स.बाट विद्यार्थी संख्या भिडान गरि खर्च रकम एकिन गर्नुपर्दछ । भिडानबाट बढि रकम निकासी देखिएमा संघीय सञ्चित कोष फिर्ता दाखिला गर्नुपर्ने रु...</p>																																																										
			<table border="1"> <thead> <tr> <th rowspan="2">विद्यालयको नाम</th> <th rowspan="2">२०७७ को ईमिस अनुसार निकासी हुनुपर्ने १००% रकम</th> <th rowspan="2">निकासी भएको ७५% रकम</th> <th colspan="3">बाँकी २५% रकम</th> </tr> <tr> <th>निकासी हुनुपर्ने</th> <th>निकासी भएको</th> <th>बढी निकासी रकम</th> </tr> </thead> <tbody> <tr> <td>महाकाली प्रा वि आम्बोट</td> <td>12155</td> <td>9116</td> <td>3039</td> <td>5209</td> <td>2170</td> </tr> <tr> <td>बलखु मावि बलखु</td> <td>141576</td> <td>106182</td> <td>35394</td> <td>59688</td> <td>24294</td> </tr> <tr> <td>योगिस्थान निमावि साँधी</td> <td>69188</td> <td>51891</td> <td>17297</td> <td>29378</td> <td>12081</td> </tr> <tr> <td>सुनकोशी मा वि बलखु</td> <td>103405</td> <td>77554</td> <td>25851</td> <td>42513</td> <td>16662</td> </tr> <tr> <td>जनजागृति प्रावि भदौरेटार</td> <td>17190</td> <td>12893</td> <td>4297</td> <td>6832</td> <td>2535</td> </tr> <tr> <td>प्रबुद्ध मावि च्यानम</td> <td>263056</td> <td>197292</td> <td>65764</td> <td>94523</td> <td>28759</td> </tr> <tr> <td>जगतजननी निमावि मानेडाँडा</td> <td>80040</td> <td>60030</td> <td>20010</td> <td>32206</td> <td>12196</td> </tr> <tr> <td>कालिका निमावि</td> <td>69800</td> <td>52350</td> <td>17450</td> <td>28131</td> <td>10681</td> </tr> </tbody> </table>	विद्यालयको नाम	२०७७ को ईमिस अनुसार निकासी हुनुपर्ने १००% रकम	निकासी भएको ७५% रकम	बाँकी २५% रकम			निकासी हुनुपर्ने	निकासी भएको	बढी निकासी रकम	महाकाली प्रा वि आम्बोट	12155	9116	3039	5209	2170	बलखु मावि बलखु	141576	106182	35394	59688	24294	योगिस्थान निमावि साँधी	69188	51891	17297	29378	12081	सुनकोशी मा वि बलखु	103405	77554	25851	42513	16662	जनजागृति प्रावि भदौरेटार	17190	12893	4297	6832	2535	प्रबुद्ध मावि च्यानम	263056	197292	65764	94523	28759	जगतजननी निमावि मानेडाँडा	80040	60030	20010	32206	12196	कालिका निमावि	69800	52350	17450	28131	10681	
विद्यालयको नाम	२०७७ को ईमिस अनुसार निकासी हुनुपर्ने १००% रकम	निकासी भएको ७५% रकम	बाँकी २५% रकम																																																										
			निकासी हुनुपर्ने	निकासी भएको	बढी निकासी रकम																																																								
महाकाली प्रा वि आम्बोट	12155	9116	3039	5209	2170																																																								
बलखु मावि बलखु	141576	106182	35394	59688	24294																																																								
योगिस्थान निमावि साँधी	69188	51891	17297	29378	12081																																																								
सुनकोशी मा वि बलखु	103405	77554	25851	42513	16662																																																								
जनजागृति प्रावि भदौरेटार	17190	12893	4297	6832	2535																																																								
प्रबुद्ध मावि च्यानम	263056	197292	65764	94523	28759																																																								
जगतजननी निमावि मानेडाँडा	80040	60030	20010	32206	12196																																																								
कालिका निमावि	69800	52350	17450	28131	10681																																																								

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय						बेरुजु रकम
			कोषभञ्ज्याड						
			चम्पादेवी निमावि ककनी	73638	55229	18409	41878	23469	
			सुमित्रा प्रावि सुर्केनागी	9041	6780	2261	11472	9211	
			कुशादेवी मावि कटुञ्जे	143590	107693	35897	41928	6031	
			भिमसेन प्रावि घलेपाटी	17768	13326	4442	11580	7138	
			पाटनदेवी निमावि आम्बोटे	37600	28200	9400	14696	5296	
			भुमेस्थान प्रावि ओख्रे	11440	8580	2860	4332	1472	
			चौतारा मावि डाँडाखर्क	224919	168689	56230	101506	45276	
			जलकन्या प्रावि सल्लेरी	12193	9145	3048	7589	4541	
			थानी निमावि जेरुड	191535	143651	47884	101089	53205	
			पञ्चकन्या मावि सिस्नेरी	135432	101574	33858	38665	4807	
			जाल्पा प्रावि देवीटार	19754	14816	4939	12997	8058	
			जनचेतना प्रावि जेरुडघाट	9282	6962	2320	4947	2627	
			<b>जम्मा</b>					<b>280509</b>	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																																																						
७६.१३			भौ.नं.२१७-२०७८।३।७ बाट कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूको लागि पुस्तकालयमा आधारित हुनेगरि पाठ्यपुस्तक उपलब्ध गराउन ४ वटा विद्यालयलाई जनही रु.५० हजारको दरले रु.२लाख अनुदान निकासी दिएको छ । विद्यालयबाट खरिद भएको पाठ्यपुस्तकको विवरण र पालिकाबाट अनुदान दिएको विद्यालयको अनुगमन निरीक्षण प्रतिवेदन श्रेस्तासाथ संलग्न नदेखिएकोले सोको प्रमाण पेश हनुपर्ने रु...	२००,०००																																																						
७६.१४			<p><b>छात्रवृत्ति:-</b> भौ.नं. २१५-२०७८/३/७, विद्यालयका विद्यार्थीहरूको लागि तोकिएको अपाङ्ग, दलित तथा छात्रा छात्रवृत्ति बापतको रकम विद्यालय खातामा निकासी गरेको छ । कोविड-१९ को कारण विद्यालयहरू बन्द रहेको अवस्थामा विद्यालयले तोकिएको आधारमा छात्रवृत्ति पाउने विद्यार्थीलाई रकम बुझाएको प्रमाण र अनुगमन प्रतिवेदन पेश हनुपर्ने रु.</p> <table border="1"> <thead> <tr> <th>विद्यालयको नाम</th> <th>दलित छात्रवृत्ति (१-८) संख्या</th> <th>छात्रा छात्रवृत्ति (१-५) संख्या</th> <th>छात्रा छात्रवृत्ति (१-८) संख्या</th> <th>अपाङ्ग छात्रवृत्ति संख्या</th> <th>कुल छात्रवृत्ति रकम</th> </tr> </thead> <tbody> <tr> <td>सेतीदेवी प्रावि टाँकीटार</td> <td>5</td> <td>15</td> <td>0</td> <td>0</td> <td>8,000</td> </tr> <tr> <td>सोहाङ्गना प्रावि भीरगाँउ</td> <td>0</td> <td>15</td> <td>0</td> <td>0</td> <td>6,000</td> </tr> <tr> <td>महाकाली प्रावि आम्बोट</td> <td>0</td> <td>11</td> <td>0</td> <td>0</td> <td>4,400</td> </tr> <tr> <td>जनज्योति प्रावि सिमलचौर</td> <td>0</td> <td>12</td> <td>0</td> <td>0</td> <td>4,800</td> </tr> <tr> <td>कालिका प्रावि माटे</td> <td>4</td> <td>12</td> <td>0</td> <td>0</td> <td>6,400</td> </tr> <tr> <td>आरुभञ्ज्याङ्ग निमावि आरुभञ्ज्याङ</td> <td>2</td> <td>32</td> <td>33</td> <td>0</td> <td>26,800</td> </tr> <tr> <td>बलखु मावि बलखु</td> <td>9</td> <td>48</td> <td>38</td> <td>१</td> <td>41,000</td> </tr> <tr> <td>योगिस्थान निमावि साँधी</td> <td>3</td> <td>31</td> <td>21</td> <td>0</td> <td>22,000</td> </tr> </tbody> </table>	विद्यालयको नाम	दलित छात्रवृत्ति (१-८) संख्या	छात्रा छात्रवृत्ति (१-५) संख्या	छात्रा छात्रवृत्ति (१-८) संख्या	अपाङ्ग छात्रवृत्ति संख्या	कुल छात्रवृत्ति रकम	सेतीदेवी प्रावि टाँकीटार	5	15	0	0	8,000	सोहाङ्गना प्रावि भीरगाँउ	0	15	0	0	6,000	महाकाली प्रावि आम्बोट	0	11	0	0	4,400	जनज्योति प्रावि सिमलचौर	0	12	0	0	4,800	कालिका प्रावि माटे	4	12	0	0	6,400	आरुभञ्ज्याङ्ग निमावि आरुभञ्ज्याङ	2	32	33	0	26,800	बलखु मावि बलखु	9	48	38	१	41,000	योगिस्थान निमावि साँधी	3	31	21	0	22,000	८३२,८००
विद्यालयको नाम	दलित छात्रवृत्ति (१-८) संख्या	छात्रा छात्रवृत्ति (१-५) संख्या	छात्रा छात्रवृत्ति (१-८) संख्या	अपाङ्ग छात्रवृत्ति संख्या	कुल छात्रवृत्ति रकम																																																					
सेतीदेवी प्रावि टाँकीटार	5	15	0	0	8,000																																																					
सोहाङ्गना प्रावि भीरगाँउ	0	15	0	0	6,000																																																					
महाकाली प्रावि आम्बोट	0	11	0	0	4,400																																																					
जनज्योति प्रावि सिमलचौर	0	12	0	0	4,800																																																					
कालिका प्रावि माटे	4	12	0	0	6,400																																																					
आरुभञ्ज्याङ्ग निमावि आरुभञ्ज्याङ	2	32	33	0	26,800																																																					
बलखु मावि बलखु	9	48	38	१	41,000																																																					
योगिस्थान निमावि साँधी	3	31	21	0	22,000																																																					

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय					बेरुजु रकम
			सुनकोशी मावि बलखु	10	31	29	0	28,000
			जनजागृति प्रावि भदौरेटार	0	18	0	0	7,200
			जयश्वरी प्रावि बलखु	6	13	0	0	7,600
			प्रबुद्ध मावि च्यानम	16	84	79	0	71,600
			चम्पादेवी मावि र्याले	2	9	0	0	4,400
			जगतजननी निमावि मानेडाँडा	16	26	31	0	29,200
			सन्तमाला प्रावि खाल्टेटार	7	13	0	१	13,000
			कालिका प्रावि जोरधारा	0	25	0	0	10,000
			कालिका निमावि कोषभञ्ज्याङ्ग	0	24	28	१	23,800
			चम्पादेवी निमावि ककनी	0	36	17	0	21,200
			कटुन्जे मावि कटुन्जे	29	38	58	0	50,000
			सुमित्रा प्रावि सुर्केनागी	0	9	0	0	3,600
			कुशादेवी मावि कटुन्जे	20	73	29	१	51,800
			भिमसेन प्रावि घलेपाटी	1	20	0	0	8,400
			शिवालय प्रावि ह्याकुले	4	6	0	0	4,000

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय						बेरुजु रकम
			सृजनादेवी प्रावि कटुन्जे	0	6	0	0	2,400	
			त्रिवेणीधाम संस्कृत विद्यालय	2	17	0	0	7,600	
			पाटनदेवी निमावि आम्बोटे	0	14	15	0	11,600	
			भुमेशान प्रावि ओख्रे	0	13	0	0	5,200	
			दामती मावि पारा	36	92	83	0	84,400	
			कालिका निमावि मुलखर्क	0	12	27	0	15,600	
			चौतारा मावि डाँडाखर्क	12	68	66	0	58,400	
			महाकाली प्रावि नौलागाँउ	0	27	0	0	10,800	
			जलकन्या प्रावि सल्लेरी	1	13	0	0	5,600	
			थानी मावि जेरुड	6	90	61	१	65,800	
			पञ्चकन्या मावि सिस्नेरी	4	34	41	१	36,600	
			कालिका मावि सिस्नेरी	3	49	58	0	44,000	
			जाल्पा प्रावि देवीटार	2	20	0	0	8,800	
			सरस्वती प्रावि डाँडागाँउ	3	24	0	0	10,800	
			जनजागृति प्रावि सारदुम्की	0	11	0	0	4,400	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय					बेरुजु रकम													
			गंगा प्रावि ढाडखोला	0	5	0	0	2,000													
			जनचेतना प्रावि जेरुडघाट	0	14	0	0	5,600													
			<b>जम्मा</b>	<b>203</b>	<b>1110</b>	<b>714</b>	<b>6</b>	<b>832,800</b>													
७६.१५			<p><b>9/2077/11/25</b>, शा.अ. विवेक कुमार तामाङको नामको पाठ्यक्रम ..... कार्यक्रम (१-३ आधारभुत तह) २०७७।१०।२६ देखि २०७७।१०।२८ सम्म संचालन गरी रु. ३०००००/- पेशकी फछ्यौट शैक्षिक सामाग्री ढुवानी वापत रु. १००००/- खर्च दावी गरेकोमा सामाग्री खरिदको विल नरहेको र शैक्षिक सामाग्री प्राप्त गरेको प्रमाण वेगर ढुवानी खर्च दावी गरेकोले उक्त कार्यक्रमको लागि शैक्षिक सामाग्रीको विवरण र खरिद वा प्राप्तिको प्रमाण पेश नभएमा भुक्तानी रकम असुल हुनुपर्दछ रु कार्यालयको मिति २०७८।७।२२ को अनुरोध र प्रतिक्रिया प्राप्त भइ कार्यालयको २०७९।२।१३ को निर्णय अनुसार रु १०००० फछ्यौट भएकोमा NAMS DIGITALIZATION गर्दा अभिलेख देखिने सम्म प्रयोजनका लागि यहाँ दर्शाइएको छ ।</p>																		
७६.१६			<p><b>7/2077/9/9</b>, शिक्षा सम्बन्धिको तालिम, गोष्ठी तथा कार्यक्रम संचालन गरी खर्च गर्दा स्वीकृत कार्यक्रम संचालन नमर्सको आधारमा लागत अनुमान स्वीकृत गरेर मात्र खर्च गर्नुपर्ने व्यवस्था छ । विद्यालय संचालन कार्य ढाँचा २०७७ कार्यान्वयन सम्बन्धी २०७७।८।१३ गाउँपालिकामा भएको बैठकको (प्र.अ.हरुको उपस्थितिमा) शा.अ. विवेक कुमार तामाङलाई कार्यक्रम खर्च भुक्तानी गर्दा कार्यक्रममा सहभागीहरुलाई प्रति व्यक्ति रु.१०००/- का दरले यातायात खर्च वापत भुक्तानी गरेको भरपाई समावेश गरी खर्च दावी गरिएको कार्यपालिकामा सम्पन्न बैठकका सहभागी गा.पा.का कर्मचारी र पदाधिकारीलाई यातायात खर्च भुक्तानी गरेकोमा मस्यौदा छलफल पश्चात २ जनाको रकम फिर्ता दाखिला भई आएको छ । बाँकी निम्नानुसारको रकम असुल हुनुपर्ने रु.</p> <table border="1" data-bbox="958 1145 1476 1428"> <thead> <tr> <th>भुक्तानी पाउने व्यक्ति</th> <th>रकम</th> <th>कैफियत</th> </tr> </thead> <tbody> <tr> <td>उपाध्यक्ष दुर्गा कुमारी तामाङ</td> <td>1000</td> <td></td> </tr> <tr> <td>रेशमा राई</td> <td>1000</td> <td></td> </tr> <tr> <td></td> <td></td> <td></td> </tr> </tbody> </table>						भुक्तानी पाउने व्यक्ति	रकम	कैफियत	उपाध्यक्ष दुर्गा कुमारी तामाङ	1000		रेशमा राई	1000					२,०००
भुक्तानी पाउने व्यक्ति	रकम	कैफियत																			
उपाध्यक्ष दुर्गा कुमारी तामाङ	1000																				
रेशमा राई	1000																				

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय				बेरुजु रकम
				विवेक कुमार तामाङ	1000		
				राज कुमार थापा	1000		
				नेत्र ब. कटुवाल	1000		
				बलराम पोखरेल	1000		
				सरोज आचार्य	1000		
				मिलन विष्ट	1000		
				हस्त ब. कटुवाल	1000		
				सन्तोष राई	1000		
				द्रोण प्र. अधिकारी	1000		
				धन प्र. तामाङ	1000		
				<b>जम्मा</b>	<b>12000</b>		
<p>कार्यालयको मिति २०७८।७।२२ को अनुरोध र प्रतिक्रिया प्राप्त भइ कार्यालयको २०७९।२।१३ को निर्णय अनुसार रु १२००० मध्ये रु ९००० फछर्यौट भइ रु ३००० बाँकी लगत NAMS DIGITALIZATION गर्दा अभिलेख देखिने सम्म प्रयोजनका लागि यहाँ दर्शाइएको छ ।</p>							

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम
७६.१७			कार्यालयले नमूना विद्यालय तर्फ छनौट भएको प्रवुद्ध मा.वि.लाई रु. 10000000/- निकासा दिई विभिन्न कृयाकलाप र भौतिक पूर्वाधार विकास समेतको कामको लागि सम्झौता भएको छ । निकासा प्राप्त रकमबाट विद्यालयले तोकिएको आधारबाट कार्य सम्पन्न गर्नुपर्नेमा कार्य नभएमा रकम फिर्ता गर्नुपर्नेमा नमूना विलालय गुरुयोजना अनुसारका कार्य सम्पन्न भए नभएको कार्यालयले अनुगमन गरी प्रतिवेदन लिएको पाइएन । विद्यालयले पेश गरेको छात्रावास भवन निर्माण र ल्याव मर्मत संभार प्रस्तावको आधारमा छनौट भई रकम निकासा गरेकोमा देखिएका व्यहोराहरु:	
७६.१८			सार्वजनिक खरिद नियमावली २०६४ को नियम ९७ मा उपभोक्ता समितिबाट रु. 1 करोड सम्मको लागत अनुमानको कार्य गराउन सकिने व्यवस्था भएकोमा विद्यालयको छात्रावास भवन निर्माणको लागत रु. 10011045.17 रहेको पाइयो । उक्त छात्रावास भवन निर्माण गर्ने उपभोक्ता समिति गठन गरी प्रमाण पेश भएन । भवन निर्माण कार्यको विल तयार गरी खर्च गर्ने र कार्य सम्पन्न तयारी गा.पा.का प्राविधिक र प्रमुख प्रशासकिय अधिकृतले मात्र प्रमाणित गरेको तर विद्यालय व्यवस्थापन समितिले उक्त कार्यलाई प्रमाणित नगरेको, विद्यालयमा पठाएको रकमबाट सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४ को व्यवस्थाको पालना गरी खरिद कार्य भएको देखिएन । निकासा दिएको मध्ये खर्च नभै बाँकी रकम फिर्ता दाखिला गरेको नदेखिएको रु.	२५९,७२९

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम
७६.१९			<p><b>खरिदको अवस्था:</b> सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८ बमोजिम सार्वजनिक निकायले वार्षिक दश लाख भन्दा बढी रकमको खरिद गर्नुपर्ने भएमा वार्षिक खरिद योजना तयार गर्नुपर्ने व्यवस्था छ । कार्यालयले २०७७।७८ को लागि खरिद योजना स्वीकृत गरेको पाइएन । कार्यालयले मसलन्द ता छपाई कार्य गर्न रु. 199200/- को लागत अनुमान तयार गरी २०७७।१०।२२ मा मात्र सूचना प्रकाशन गरेको छ । सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८४(१०) मा सिलबन्दी दरभाउ पत्र खोलेको मितिबाट १५ दिन भित्र दरभाउ पत्र स्वीकृत गर्नुपर्ने ८४(११) मा दरभाउपत्र स्वीकृत भएको ७ दिन भित्र सम्बन्धित दरभाउपत्रदातालाई सम्झौता गर्न आउन सूचना दिनुपर्ने, सूचना प्राप्त गर्ने दरभाउपत्रदाताले सूचना पाएको मितिले ७ दिन भित्र कार्यसम्पादन जमानत पेश गरी सम्झौता गर्नुपर्ने व्यवस्था छ । यो दरभाउपत्र २०७७।११।७ मा खोलेको र २०७७।११।१३ मा आशयको सूचना दिएको पाइयो । तर कार्यालयले २०७७।१२।१९ मा मात्र खरिद सम्झौता गर्न पठाएको (च.नं. ८५३/2077/12/19) तथा २०७७।१२।२६ मा मात्र रु. 1926922.33 को खरिद सम्झौता गरेको पाइयो । खरिद सम्झौताको शर्तमा मालसामानहरु ३० दिन भित्र डेलिभरी गरिसक्नु गर्ने शर्त रहेकोमा छनौट भएको सप्लायर्स कुन्तादेवी प्रा.लि.ले २०७८।१।११ मा रु. 216428/- र २०७८।१।१४ मा रु. 106333/- मूल्यमा सामान मात्र सप्लाई गरी अन्य मालसामान २०७८।२।३ मा मात्र कार्यालयलाई उपलब्ध गराई यो वर्षसम्म रु. 1699211/- मात्र आपूर्ति गरेको छ । खरिद योजना स्वीकृत नभएको, तेश्रो चौमासिकमा मात्र खरिद कार्यको थालनी गरेको सार्वजनिक खरिद नियमावलीको व्यवस्था बमोजिम दरभाउपत्र स्वीकृत भएको १५ दिन भित्र सम्झौता नगरेको, सम्झौता गरेको अवधिभित्र शर्त अनुसार मालसामान सप्लाई नगरी ढिलो गरी सामान आपूर्ति गरेको तथा सम्झौता बमोजिम पुरै मालसामान आपूर्ति नगरेको सप्लायर्सलाई थप कारवाही नगरी घटी मात्रको मालसामान आर्थिक वर्षको अन्तमा सप्लाई लिई मौज्जात राखेको तथा सप्लायर्सले २०७८।२।३ मा मात्र सामानको मू.अ.कर विजक जारी गरेकोमा कार्यालयले दाखिला प्रतिवेदन १८ बमोजिम २०७८।१।२ मै मालसामानको जिन्सी दाखिला देखाएकोले खरिद कार्य पारदर्शी र मितव्ययी ढंगबाट संचालन भएको मान्न नसकिएकोले यसमा पुन यकिन गरी सम्झौता अनुसारको कार्य पुरा नगर्ने सप्लायर्सलाई खरिद सम्झौताको शर्त र सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३(१) बमोजिम हुनपर्दछ ।</p>	
७६.२०			<p><b>15/2078/1/20</b>, शा.अ. विवेक कुमार तामाङलाई अतिरिक्त कृयाकलाप संचालन पेशकी रु. 2500000/- फछ्र्यौट गरेकोमा २०७८।१।१५ हाजिरी प्रतियोगिताका निर्णायक मध्ये नेत्र ब. कटुवाल र उपाध्यक्ष दुर्गा कुमारी तामाङले भत्ता वापतको रकम बुझलिएको नपाइएकोले उक्त रकम असुल गरी दाखिला हुनुपर्ने रु.</p>	२,०००

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																																																										
७७			<p><b>अनुगमन तथा सम्परीक्षण</b></p> <p><b>अनुगमन तथा सम्परीक्षण</b> – स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ मा बेरुजु फछ्यौट गर्ने व्यवस्था रहेको छ ।सोही एनको दफा ८४(२)(घ) मा बेरुजु फछ्यौट गर्ने गराउने काम कर्तव्य प्रमुख प्रशासकीय अधिकृतको हुने व्यवस्था छ । यो वर्षको लेखापरीक्षणको क्रममा भई सम्परीक्षण भई गत बर्षसम्मको बाँकी बेरुजु निम्नानुसार रहेको छ ।</p> <p>(रु.हजारमा)</p> <table border="1"> <thead> <tr> <th>गत वर्षसम्मको बाँकी बेरुजु (A)</th> <th>यो वर्ष संपरीक्षण गरिएको बेरुजु (B)</th> <th>गत बर्षसम्मको बाँकी बेरुजु (C=A-B)</th> </tr> </thead> <tbody> <tr> <td>६३२५९</td> <td>३६७८३</td> <td>२६४७६</td> </tr> </tbody> </table>	गत वर्षसम्मको बाँकी बेरुजु (A)	यो वर्ष संपरीक्षण गरिएको बेरुजु (B)	गत बर्षसम्मको बाँकी बेरुजु (C=A-B)	६३२५९	३६७८३	२६४७६																																																					
गत वर्षसम्मको बाँकी बेरुजु (A)	यो वर्ष संपरीक्षण गरिएको बेरुजु (B)	गत बर्षसम्मको बाँकी बेरुजु (C=A-B)																																																												
६३२५९	३६७८३	२६४७६																																																												
७८			<p>फछ्यौट भएको वेरुजुको स्थिति निम्नानुसार रहेको छ ।</p> <table border="1"> <thead> <tr> <th rowspan="2">सि.नं.</th> <th rowspan="2">आ.व.</th> <th rowspan="2">वेरुजु दफा नं.</th> <th rowspan="2">वेरुजुको संक्षिप्त व्यहोरा</th> <th colspan="4">फछ्यौटको आधार</th> <th rowspan="2">सम्परीक्षण</th> </tr> <tr> <th>असुली</th> <th>प्रमाण</th> <th>नियमित</th> <th>पेशकी</th> </tr> </thead> <tbody> <tr> <td>१</td> <td>२०७६। ७७</td> <td>३९</td> <td><b>पेशकी बाँकी:-</b></td> <td></td> <td></td> <td></td> <td></td> <td></td> </tr> <tr> <td></td> <td></td> <td></td> <td>ढाँडखोला मुहानगरी तामाडटोल मगरटोल सिंचाइ जल उपभोक्ता संस्था</td> <td></td> <td></td> <td></td> <td>५३५८९०</td> <td>५३५८९०</td> </tr> <tr> <td></td> <td></td> <td></td> <td>सिस्नेखोला पोखरे जल उपभोक्ता संस्था</td> <td></td> <td></td> <td></td> <td>५५५६३५</td> <td>५५५६३५</td> </tr> <tr> <td></td> <td></td> <td></td> <td>छाडखोला मुहान दिपसिँड जल उपभोक्ता संस्था</td> <td></td> <td></td> <td></td> <td>६९०८८५</td> <td>६९०८८५</td> </tr> <tr> <td></td> <td></td> <td></td> <td>कुम्लिडटार दोभान मोलुङ जल उपभोक्ता संस्था</td> <td></td> <td></td> <td></td> <td>९९६५८५</td> <td>९९६५८५</td> </tr> </tbody> </table>	सि.नं.	आ.व.	वेरुजु दफा नं.	वेरुजुको संक्षिप्त व्यहोरा	फछ्यौटको आधार				सम्परीक्षण	असुली	प्रमाण	नियमित	पेशकी	१	२०७६। ७७	३९	<b>पेशकी बाँकी:-</b>									ढाँडखोला मुहानगरी तामाडटोल मगरटोल सिंचाइ जल उपभोक्ता संस्था				५३५८९०	५३५८९०				सिस्नेखोला पोखरे जल उपभोक्ता संस्था				५५५६३५	५५५६३५				छाडखोला मुहान दिपसिँड जल उपभोक्ता संस्था				६९०८८५	६९०८८५				कुम्लिडटार दोभान मोलुङ जल उपभोक्ता संस्था				९९६५८५	९९६५८५	
सि.नं.	आ.व.	वेरुजु दफा नं.	वेरुजुको संक्षिप्त व्यहोरा					फछ्यौटको आधार					सम्परीक्षण																																																	
				असुली	प्रमाण	नियमित	पेशकी																																																							
१	२०७६। ७७	३९	<b>पेशकी बाँकी:-</b>																																																											
			ढाँडखोला मुहानगरी तामाडटोल मगरटोल सिंचाइ जल उपभोक्ता संस्था				५३५८९०	५३५८९०																																																						
			सिस्नेखोला पोखरे जल उपभोक्ता संस्था				५५५६३५	५५५६३५																																																						
			छाडखोला मुहान दिपसिँड जल उपभोक्ता संस्था				६९०८८५	६९०८८५																																																						
			कुम्लिडटार दोभान मोलुङ जल उपभोक्ता संस्था				९९६५८५	९९६५८५																																																						

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय							बेरुजु रकम	
						आरुभन्ज्याङ आवि घेरावार योजना (वडा नं २)				३१५१५	३१५१५
						दयारामटोल सडक निर्माण योजना वडा नं ९				३१५००	३१५००
						सिंचाइ पोखरी संरक्षण योजना				१५७५००	१५७५००
						पाटी डाँडा पात्ले सडक स्तरउन्नती				७८७८८	७८७८८
						वडा सचिव रोसन गिरी वडा नं ५				५००००	५००००
		२		१२		वितरण भरपाई:		१०००००			१०००००
		३		२१		संघीय संचितकोष दाखिला:		५२८१०५०			५२८१०५०
		४		४		सशर्त अनुदान फिर्ता		७६७३५०			७६७३५०
		५		३८		अनुगमन मूल्यांकन खर्च		६३०००			६३०००
		६		२३		दोहोरो दैनिक भ्रमण भत्ता असुल हुनुपर्ने- प्र.प्र.अ	१००००				१००००
		७		९		विद्युतिकरण			२७५१३१८३		२७५१३१८३
						<b>जम्मा</b>					<b>३६७८२८८९</b>

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम
७९			<b>ग्रामिण विद्युतिकरण कार्यक्रम</b>	
७९.१			<b>ग्रामिण विद्युतिकरण कार्यक्रम(२०७६/७७)</b> भौ.नं.१३/२०७७/११/१९, सार्वजनिक खरिद नियमावली २०६४ को नियम १२३ मा रनिड विलको भुक्तानी गर्दा सम्झौतामा उल्लेखित शर्त र स्पेसिफिकेशन बमोजिमको कामको परिमाण नापी किताबमा चढाई सोको परीक्षण गराएरमात्र भुक्तानी गर्नुपर्ने व्यवस्था छ । गाउँपालिका र रेणु कन्सट्रक्सनबीच आर्थिक वर्ष २०७६/७७ मा विद्युतिकरण कार्य गर्न ठेक्का सम्झौता भई कार्य चालु रहेको छ । सम्झौताको शर्तमा निर्माण व्यवसायीले निर्माण कार्यमा प्रयोग गर्ने इलेक्ट्रिक पोल तथा तारको गुणस्तर परीक्षण नेपाल विद्युत प्राधिकरणबाट गराउनुपर्ने गरि स्पेसिफिकेशन तोकिएको छ । यस सम्बन्धमा देखिएको थप व्यहोरा निम्नानुसार छन:-	
७९.२			पलिकाले रेणु कन्सट्रक्सनको दोश्रो रनिड विलमा समावेश ६३ वटा ९ मी. पोल र ११ कि.मी. ए.सि.एस.आर. कन्डक्टर सहितको रु.६२१४०९६/- भुक्तानी दिएको छ । सम्झौताको शर्त अनुसार उल्लेखित सामग्रीको भुक्तानी दिनु अगावै नेपाल विद्युत प्राधिकरणबाट गुणस्तर परीक्षण गराई सोको प्रमाण लिई भुक्तानी दिनुपर्नेमा प्रमाण बेगर भुक्तानी दिएको पाइयो ।	
७९.३			ठेक्काको बि.ओ.क्यूमा मालसामानको ढुवानीबापत छुट्टै आइटम समावेश गरि ७ लटको लागि रु.७०००००/- भुक्तानी दिनेगरि निर्माण व्यवसायीसंग सम्झौता भएकोमा निर्माण व्यवसायीले ढुवानी गरेको सामग्रीको परिमाण नापी किताबमा समावेश नगरि गतवर्ष प्रथम रनिड विलबाट बि.ओ.क्यूमा रहेको ढुवानी बापतको रु.७०००००/- पुरै भुक्तानी गरेको पाइयो । ढुवानी सम्बन्धी छुट्टै आइटम समावेश गरी सम्झौता गरेकोमा कामको पुष्टि हुने प्रमाण वेगर भुक्तानी गर्ने कार्यमा नियन्त्रण हुनुपर्दछ ।	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम															
७९.४			<p><b>भेरिएसन वेगर थप सामाग्री खरिद:</b> १८०।०७७।६।२९, सार्वजनिक खरिद नियमावली २०६४ को नियम ११८ मा सम्झौता बमोजिमको कार्य प्रारम्भ भएपछि पूर्वानुमान नगरेको परिस्थिति कार्यान्वयनको क्रममा सृजना भएमा ऐनको दफा ५४ मा तोकिएका अधिकारीले भेरिएसन गर्न सक्ने व्यवस्था छ । यस ठेक्काको सम्झौतामा रहेको आइटममा क्रसआर्म (जि आई चैनल) र नोटबोल्टको आइटम छुट भएको उल्लेख गरी निर्माण व्यवसायी रेणु कन्ट्रक्सनलाई रु.३४४४२४।- मूल्यका क्रस आर्म र नोटबोल्ट वापत छुट कार्यादेश दिई खर्च गरेको पाइयो । उक्त आइटमको काम शुरु डिजायनमा स्वीकृती रहे नरहेको यकिन नगरी कामको भेरिएसन वेगर नै थप सामाग्री खरिदको रकम भुक्तानी भुक्तानी गरेको छ । निर्माण व्यवसायीलाई थप दिएका उक्त सामानहरु योजनाको निर्माणमा प्रयोग भई खपत र कार्य सम्पन्नको प्रमाण पेश हुनुपर्दछ रु.</p> <table border="1" data-bbox="967 491 1469 912"> <thead> <tr> <th>सामाग्रीको नाम</th> <th>संख्या</th> <th>रकम</th> </tr> </thead> <tbody> <tr> <td>Cross arm ... channel</td> <td>६०</td> <td>२७००००</td> </tr> <tr> <td>Cross arm ... channel</td> <td>४०</td> <td>३००००</td> </tr> <tr> <td>Nutbolt</td> <td>६०</td> <td>४८००</td> </tr> <tr> <td><b>जम्मा</b></td> <td></td> <td><b>३४४४२४</b></td> </tr> </tbody> </table>	सामाग्रीको नाम	संख्या	रकम	Cross arm ... channel	६०	२७००००	Cross arm ... channel	४०	३००००	Nutbolt	६०	४८००	<b>जम्मा</b>		<b>३४४४२४</b>	३४४,४२४
सामाग्रीको नाम	संख्या	रकम																	
Cross arm ... channel	६०	२७००००																	
Cross arm ... channel	४०	३००००																	
Nutbolt	६०	४८००																	
<b>जम्मा</b>		<b>३४४४२४</b>																	
७९.५			निर्माण व्यवसायीले ५० के.भि.ए. ट्रान्स्फर्मर सप्लाई र जडान वापत रु.३५०००/- प्रथम रनिङ विलबाटै भुक्तानी गरेकोमा उक्त ट्रान्स्फर्मर खरिद र परीक्षणको प्रमाण नरहेको रु.	३५,०००															

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम										
७९.६			<p><b>13/2077/11/19</b>, सार्वजनिक खरिद नियमावली २०६४ बमोजिम रनिड विल भुक्तानी गर्दा ५ प्रतिशत धरौटीबाट गर्नुपर्ने व्यवस्था छ । रेणु कन्ट्रक्सनलाई बिलको रकम भुक्तानी गर्दा धरौटी रु.274960/- कट्टा नगरी भुक्तानी गरेकोले धरौटी वापतको रकम पुरै कट्टी गरेर मात्र बाँकी रकम भुक्तानी गर्नुपर्दछ रु.</p> <p>कार्यालयको मिति २०७८।७।२२ को अनुरोध र प्रतिक्रिया प्राप्त भइ कार्यालयको २०७९।२।१३ को निर्णय अनुसार रु २७४९६० मा फछ्यौट भएकोमा NAMS DIGITALIZATION गर्दा अभिलेख देखिने सम्म प्रयोजनका लागि यहाँ दर्शाइएको छ ।</p>											
८०			<p><b>निजी श्रोत शिक्षक</b></p> <p><b>निजी श्रोत शिक्षक:</b> भौ.नं.५४९-२०७८।३।३९ श्री बलखु माविको विद्यालय व्यवस्थापन समितिको २०७७।८।२६ को निर्णयानुसार उल्लेख गरी निजी श्रोतमा श्री मिलन कुमार राईलाई मासिक रु.२५०००/- भुक्तानी हुनेगरी नियुक्ति गरेको पाईयो । विद्यालयको शिक्षक दरवन्दी मिलान तथा पालिकाको पूर्व स्वीकृति बेगर निजी श्रोतमा शिक्षक नियुक्ति गरि पालिकाबाट रु.९५००००/- भुक्तानी दिएको पाईयो । शिक्षक दरवन्दी मिलान नगरि थप व्ययभार पारेको छ ।</p>											
८१			<p>अद्यावधिक व्यरुजु</p> <p><b>अद्यावधिक बेरुजु</b> - यस पालिकाको २०७७।७.८ सम्मको फछ्यौट गर्न बाँकी बेरुजुको स्थिति देहायअनुसार रहेको छः</p> <table border="1" data-bbox="712 882 1727 1007"> <thead> <tr> <th>गत वर्षसम्मको बाँकी बेरुजु (A)</th> <th>यो वर्ष संपरीक्षण गरिएको बेरुजु (B)</th> <th>यो वर्ष कायम बेरुजु (C)</th> <th>संपरीक्षणबाट कायम बेरुजु (D)</th> <th>अध्याविधक बाँकी बेरुजु (E=A-B+C+D)</th> </tr> </thead> <tbody> <tr> <td>६३२५९</td> <td>36783</td> <td>47545</td> <td>-</td> <td>74021</td> </tr> </tbody> </table>	गत वर्षसम्मको बाँकी बेरुजु (A)	यो वर्ष संपरीक्षण गरिएको बेरुजु (B)	यो वर्ष कायम बेरुजु (C)	संपरीक्षणबाट कायम बेरुजु (D)	अध्याविधक बाँकी बेरुजु (E=A-B+C+D)	६३२५९	36783	47545	-	74021	
गत वर्षसम्मको बाँकी बेरुजु (A)	यो वर्ष संपरीक्षण गरिएको बेरुजु (B)	यो वर्ष कायम बेरुजु (C)	संपरीक्षणबाट कायम बेरुजु (D)	अध्याविधक बाँकी बेरुजु (E=A-B+C+D)										
६३२५९	36783	47545	-	74021										